

सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
माबुमोड देउराली, इलाम



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको
हकसम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक
गरिएको विवरण

प्रथम त्रैमासिक प्रगति विवरण

(२०८१ श्रवाण-असोज मसान्तसम्म)

कार्यालयको नाम:-

सन्दकपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, माबुमोड देउराली, इलाम



श्री यादव राउत
प्रमुख प्रशासकीय अधिकृत



श्री टीका देवी वस्नेत
सूचना अधिकारी

बिषय सूची

१.पृष्ठभूमी	4
२. काम कर्तव्य र अधिकार.....	13
३.सन्दकपुर गाउँपालिका अन्तर्गत कर्मचारी संख्या र कार्य विवरण.....	40
४.प्रदान गरिने सेवा सम्बन्धी	44
५.सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी	49
६.सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि	50
आर्थिक ऐन, २०८०	Error! Bookmark not defined.
उत्पादनमुलक व्यवसाय उद्योग	Error! Bookmark not defined.
दैनिक हाटबजार कर.....	Error! Bookmark not defined.
पशु तथा कृषि सेवा तर्फ	Error! Bookmark not defined.
तरकारी बाली	Error! Bookmark not defined.
नगदे बाली	Error! Bookmark not defined.
विज्ञापन कर	Error! Bookmark not defined.
भु-सेवा सञ्चालन सेवा शुल्क.....	Error! Bookmark not defined.
घर नक्सा पास शुल्क.....	Error! Bookmark not defined.
जग्गा नापी शुल्क.....	Error! Bookmark not defined.
७.निर्णय प्रकृया र अधिकार.....	72
८.निर्णय उपर उजुरी सुन्ने अधिकारी	83
९.अपेक्षित काम र परिमाण	83
१०.कार्यालय प्रमुख र सूचना अधिकारी.....	84
११.स्थानीय ऐन नियम, विनियम तथा निर्देशिकाहरु	85
१२ आमदानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण/लेखा शाखा	88
१४.गत आ. व. मा सम्पन्न गरिएका प्रमुख कार्य/क्रियाकलाप	90
१५.गाउँपालिकाको वेवसाइट र इमेल ठेगाना.....	90
१६.गाउँपालिकाले वैदेशिक सहायता ऋण अनुदान एवं प्रविधिक सहयोग र सम्झौता	90
१७.यस गाउँपालिकाको विभिन्न वडा कार्यालय/अन्य कार्यालय तथा शाखाहरुबाट चौथो त्रैमासिक सम्पादन भएको योजना तथा कार्यक्रमहरु प्रगति विवरणहरु	91
१८.सूचना बर्गिकरण.....	128
१९.सूचना मागको निवेदन र प्रगति	128
२०.अन्यत्र प्रकाशन भएका वा हुने सूचनाको श्रोतहरु.....	128

१. पृष्ठभूमी

सन्दकपुर गाउँपालिकाको संक्षिप्त परिचय :

नेपालको सुदूरपूर्वी सुन्दर इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस सन्दकपुर गाउँपालिका साविकका माईमभुवा, सुलुवुङ्ग, मावु, जमुना गाविसहरु र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाँच वटा वडामा विभाजन गरि बनाइएको प्राकृतिक,संस्कृतिक,धार्मिक एवं भौगोलिक रुपमा एक सुन्दर स्थानीय तह हो । देशमा कूल ७५३ स्थानीय निकाय मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसावले १३३ औं सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७७ औं सानो स्थानीय निकाय हो । भारतीय सिमावर्ती बजारहरूसँग व्यापारिक पहुँच रहेको बृहत पर्यटन विकासको संभावना रहेको एक सुन्दर स्थानीय तह हो । कृषि तथा पशुपालन, वैदेशिक रोजगार तथा जडिबुटि खेती यहाँका मानिसहरुको प्रमुख व्यवसाय हो । साकेला, उधौली उभौली, दशै तिहार, ल्होसार,मारुनी, संगेनी,बालन,हाकपारे केलाङ्ग,चण्डी नाच,हुरानाच,क्रिसमस आदी यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वहरु हुन जुन खासगरी राई, लिम्बु वाम्हण, क्षेत्री, शेर्पा, सुनुवार ,तामाङ्ग, थामि, गुरुङ्ग, मगर ,दमाइ, कामी, भुजेल र भोटे जस्ता जातजाति तथा विभिन्न धर्मावलम्बीहरुले मनाउने गर्दछन् । उचाईको हिसावले हेर्दा यहाँको धरातलीय भूवनोट ९०० मिटर देखि ३६३६ मिटर सम्म लेकवेसी रहेको यस गाउँपालिका हावापानी, वनस्पति, जनावर तथा अन्य थुप्रै हिसावले विविधता भएको गाउँपालिका हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माईपोखरी यसै क्षेत्रमा पर्दछ । चौरी र रेडपाण्डा तथा विभिन्न लोपउन्मुख चराहरु र ठकठके संरक्षण यस क्षेत्रको थप आकर्षक हो ।

गाउँपालिकाको नामाकरण :

यस गाउँपालिकाको नामाकरणको सम्वन्धमा अनेको किम्वदन्तीहरु छन् । स्थानीय मानिसहरुको आ-आफ्नै बनाईहरु रहेको पाइन्छ । यस गाउँपालिकाको वडा नं २ माईमभुवाको समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित सन्दकपुर हिमश्रृंखलाहरुको रमणीय अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रुपमा परिचित रहेको स्थान हो । प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेको स्थान यस गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकालाई डुपर्यटकीय दृष्टिबाट प्रमुख स्थानमा पर्ने सन्दकपुर भन्ने डाँडाका नामबाट यस गाउँपालिकाको नाम राखिएको छ । नेपाल भारत सिमानामा पर्ने सन्दकपुर भारतीय पर्यटन नक्सामा सन्दकफूका नामले प्रसिद्ध छ । 'सन्दकफू' लाप्चा भाषाको शब्द हो जसको अर्थ बिखमा,उच्च पहाडी भेगमा पाइने एक बहुमुल्य बहुऔषधीको गुण भएको जडिबुटी भन्ने हुन्छ ।

भौगोलिक अवस्थिति :

यस गाउँपालिकाको पूर्वमा भारत दार्जिलिङ जिल्लाको सिंहलिला नेशनलपार्कसँग सिमाना जोडिएको छ भने पश्चिम, उत्तर र दक्षिणमा क्रमशः इलाम नगरपालिका, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका र माईजोगमाई गाउँपालिका पर्दछन् । दक्षिण पश्चिममा मेची राजमार्ग समिपमा रहेको यस गाउँपालिकाको पूर्वी भागमा निर्माणाधीन सीमा सडक समेत पर्दछ । समुद्र सतहबाट औषत ९०० देखि ३६३६ मिटरको उचाईमा फैलिएको यस गाउँपालिकामा विविध हावापानी पाइन्छ

। यस सन्दकपुर गाउँपालिकाको केन्द्रीय कार्यालय २७० ००' ४९" उत्तरी अक्षांश देखी ८७० ५५'४२" पूर्वी देशान्तरमा समुद्र सतहबाट करिब २१२१ मिटरमा माईपोखरी नजीकै रहेको ऐतिहासिक देउराली बजार, मावुमोड वडा नं. ३ सुलुवुडमा रहेको छ ।

क्षेत्रफल :

जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि.मी यस गाउँपालिकाले ओगटेको छ । पछिल्लो राजनैतिक विभाजनका आधारमा कूल ७५३ स्थानीय तहहरु मध्ये क्षेत्रफलको आधारमा यो गाउँपालिका ४७७ औं सानो स्थानीय तह हो भने गाउँपालिकाहरु मध्ये १३३ औं सानो स्थानमा पर्दछ । इलाम जिल्लामा रहेका दशवटा स्थानीय तह मध्ये यो छैटौं स्थानमा पर्दछ ।

भौगोलिक स्वरुप :

इलाम जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित यो गाउँपालिकाको माथिल्लो भूभागहरु महाभारत श्रृंखलामा पर्दछ । भूवनावटका हिसावले धेरै जसो जमिन भिरालो र माथिल्लो भूभागमा ठूला ठूला चरनका फाँट र बनजंगलले ढाकेको छ भने बसीमा केही भूभाग टारी रहेको छ । धरातलीय र हावापानीको हिसावमा विविधता भएकाले बाह्रै महिना एकै नासको हावापानी यहाँ पाइदैन । हिउँदमा माथिल्लो भागमा हिमपात हुने भएकोले निकै चिसो हुने तथा दक्षिणी क्षेत्रमा न्यानो हावापानी पाइन्छ । उत्तर तर्फ भञ्ज्याङ्गहरु, भिराला जमिनहरु रहेका छन् भने जमुना, सुलुवुङ्गको टारी गैरीगाउँ जस्ता स्थानहरुमा फाटिला टारहरु रहेका छन् । भौगोलिक स्वरुपमा विविधता भएकौ कारण उत्तर तिर खासगरी टुण्डा कोणधारी सदावहार वनस्पतिहरु, धुपिसल्ला, लेम्चोड, सतुवा, विखमा, पाँचऔला, हडचुर, पाखनवेत, यार्चागुम्वा, चमेली, ओखेआलु, बुढीओखती, चिङ्गफीग, खानक्पा, टिमुर, चिराइतो, लौटसल्ला, विभिन्न प्रजातिका चाँप, लालीगुरासँ सुनाखरी तथा अन्य औषधीजन्य दुर्लभ वनस्पतिहरु र जडिवुट्टीहरु प्रचुर मात्रामा पाइन्छ भने दक्षिणी भागमा मूलत होचो र खोला किनार टारहरु, औषत समशितोष्ण हावापानी रहेको हुनाले चिलाउने उतिस, मलातो जस्ता विरुवाहरु को वाहुल्यता रहेको छ । यी भूभागहरुमा किवि, सुन्तला, अलैची, चिया, नस्पती, धान खेती, दलहन खेती, पशुपालन, सञ्जीखेती आदिको राम्रो सम्भावना रहेको छ ।

महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु:

सन्दकपुर गाउँपालिका इलाम जिल्लामै धेरै र महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु रहेको स्थानीय तह हो । यसैकारण नेपाल सरकारले पर्यटन वर्ष २०२० को एक सय गन्तव्य स्थलहरुमा यस गाउँपालिकाको माईपोखरी सन्दकपुर लाई छनौट गरेको थियो भने प्रदेश नं. १ को पर्यटन संस्कृतिक ग्रामको रुपमा समेत घोषण गरेको छ । यो क्षेत्र खासगरी पर्यापर्यटनका लागि नै चर्चित छ । दृश्यावलोकन, पुतली, चराचुरुङ्गी, काडेभ्याकुर, रेडपाण्डा, थार, घोरल, बदेल, बाघभालु, ठकठके, विभिन्न जातका पुतलीहरु, भिरमौरी तथा वन्य जन्तु अवलोकन, पैदल यात्रा आदिका लागि यो क्षेत्र चर्चित रहँदै आएको छ । यस क्षेत्र विशेषरुपमा धार्मिक प्राकृतिक तथा ऐतिहासिक रमणीय स्थलहरुको लागि पूर्वमै प्रख्यात रहेको छ । यस गाउँपालिकाको पूर्वी सीमाना भारतको पर्यटकीय क्षेत्रसंग जोडिने भएकाले पनि यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना रहेको कुरामा दुईमत छैन ।

सन्दकपुर:

समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित महाभारत पर्वत र इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थानमा रहेको यस पर्यटकिय क्षेत्र र भारतको गंगासागरसंग जोडिने पूर्वकै प्रसिद्ध पवित्र कन्काई माईको उद्गम स्थल हो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर डाँडो नेपाल, भारत,भुटान र चीनको हिमश्रृंखलाहरुको साठ्ठी बढी हिमालहरुको एकै स्थानबाट अलौकिक अतिरमणीय दृष्य अवलोकन, सूर्योदय, सूर्यास्त, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रूपमा परिचित रहेको छ । विगतदेखिनै भारतिय तथा तेस्रो मुलुकका पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रूपमा रहेको यस स्थानमा भारतीय सिमावर्ती क्षेत्रबाट पक्की सडक यातायातको सुविधा रहेको छ । यता माबु, कालपोखरी, विखे भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म कच्ची सडक यातायातको सुविधा पुगिसकेको छ ।साथै माइमभुवाको बुधबारे, खोर्साने कालापानी श्रीयाङ्गजी कालपोखरी र साविक माइमभुवा गाविसको बुधबारे, गोरुवाले भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म पुग्ने मोटरबाटो पनि खोलिएको छ । सन्दकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी नेपाल र भारत तर्फ आधारभूत सुविधा सहितका होटलहरु सञ्चालनमा रहेका छन् । सन्दकपुर देखि २ किलोमीटर पश्चिममा अवस्थित आहालडाँडा पनि प्राकृतिक दृश्यावलोकनका लागि रमणीय स्थान रहेको छ । विभिन्न पोखरी, झरना, धप्पर लगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरु समेत रहेका छन् । यसका साथै माइमभुवा मा अवस्थित फुस्रेपोखरी अर्को रमणीय स्थलका रूपमा रहेको छ । माइमभुवामा राई तथा गुरुङ्गजातीको संस्कृति र परम्पराको समेत अवलोकन गर्न सकिन्छ । बसोबासका लागि होमस्टे तथा ग्रामीण बजार बुधबारे हटियामा सामान्य होटलहरु रहेका छन् । छिन्तापुसम्म जानका लागि माइपोखरी हुँदै माइमभुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर दुई घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । माइपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माइमभुवाको शेर्पेगाउँ हुँदै पनि पैदल ५ घण्टामा छिन्तापु पुग्न सकिन्छ । मेची राजमार्गमा पर्ने इलाम नगरपालिकाको बिब्ल्याँटे बजारबाट सन्दकपुर गाउँपालिकातर्फको सडक छुटिन्छ । यो सडक माईपोखरी हुँदै माईमभुवातर्फ बढ्दछ ।

टोड्के भरना:

सन्दकपुर गाउँपालिका वाड नं २ (साविकको माइमभुवा गाविसको वडा नं. ३ मा) रहेको, समुन्द्री सतहबाट १६०० मीटर उचाईमा अवस्थित टोड्के झरना ८५ मीटर अग्लो छ । माईमभुवा र माबुको सिमाना माईखोला देखि करिब ४० मीटर पश्चिममा रहेको यो झरना इलामकै अग्लो झरना हो । झरनाको अवलोकनका लागि सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु वर्षेनी यहाँ आउने गर्दछन् । जंगलका माझमा पहराका वीचबाट झर्ने यो झरनाको केही माथि समेत करिब ६० मिटरको अर्को झरना रहेकोले निकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ सम्म पुग्न गाडीको बाटो र ट्रेकिङ मार्ग समेत विकास भईसकेको अवस्था छ ।

ताल पोखरी:

यस पोखरी सन्दकपुर गाउँपालिकाको वडा नं. २ माईमभुवामा धप्पर भन्दा केही माथी पर्दछ । यहाँ बाट कञ्चनजंगाको छायाँ बहुत सुन्दर मनै लोभ्याउने दृष्य देखिन्छ । साथै यस वडामा फुस्रे पोखरी लगायतका कालीका पोखरी, जौले पोखरी, गुफा पोखरीहरु पनि रहेको छ, जुन अति सुन्दर रहेको छ ।

माईपोखरी:

जिल्ला सदरमुकाम इलाम बजारबाट करीव १७ किलोमिटर उत्तरमा रहेको सन्दकपुर गाउँपालिका वडा नं १ र ३ को सीमानामा पर्ने माइपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तव्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा रहेकोछ । माइपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रूपमा रहँदै आएको छ । यस क्षेत्रको प्रमुख आकर्षण गन्तव्य माइपोखरीलाई २८ अक्टोवर सन् २००८ मा विश्व रामसार सूची अन्तर्गत सूचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि, यसको विश्वव्यापी पहिचान समेत स्थापित भैसकेको छ । नौवटा कुनामा फैलिएको माइपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ ।

माइपोखरीको नामाकरणमा 'माई' अर्थात् आमा जोडिएकाले पनि यसको महत्व दर्साउँछ, जसको अर्थ पोखरीहरुको पनि आमा भन्ने लाग्दछ । माईपोखरीलाई साक्षात देवीका रूपमा मानिन्छ, यहाँ बलिप्रथा भने निषेध रहेको छ । मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । धार्मिक आस्थाको केन्द्र रहेको यस क्षेत्रका वारेमा अनगिन्ति किम्बदन्तीहरु रहेका छन् । माइपोखरीको इतिवृत्त भन्ने पुस्तकमा टंक सुवेदीले लेख्नु भएको लेखका अनुसार मरुत राजाले यस ठाँउमा आएर नौवटा कुनामा नौवटै मन्दिर स्थापना गरि नवदुर्गाको पुजा गरी सो पुजा विसर्जन पश्चात पुजा स्थान सुरक्षित होस् भनी गङ्गाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेको छ । कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरु चराचुरुङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने गरेको कुराहरु सुन्न पाइन्छ । स्थानीयको भनाई अनुसार पहिले परापूर्वकालमा पोखरीमा पञ्चैबाजा, शंखघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट आकस्मिन् अनौठो ज्योति निस्कने र तुरुन्तै लोप हुने गरेको रहस्य स्थानीयवासीहरु व्यक्त गर्दछन् । द्वापार युगको अन्त्यमा पाँच पाण्डवहरु वनबास रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माइपोखरीसम्म आई फर्किएको जनश्रुति समेत पाइन्छ । यसै गरी राजा मारुतका साथमा उनकी 'इला' नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै 'इला' बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेको छ । माइपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । साथै हिन्दु धर्म अन्तर्गतका पुरणहरुमा यस पोखरीको वारेमा व्याख्या गरेको पाइन्छ । माइपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मल माइआश्रम, टाँसी छोलिङ्ग गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माइपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने परम्परा रही आएको छ । धार्मिक तथा सांस्कृतिक विविधताले धनी यस क्षेत्रका समुदायको माइपोखरी प्रतिको आस्था भने समान रहेकोछ । सबै धर्म संस्कृतिको संगम रहेको माइपोखरीले सिंगो इलामको सांस्कृतिक सम्भयताको प्रतिविम्बित गर्ने कुरा सहप्राध्यापक युद्धप्रसाद वैद्यले 'माइपोखरीको इतिवृत्त' नामक पुस्तक भित्र आफ्नो लेखमा उल्लेख गर्नु भएकोछ ।

९० हेक्टर मा फैलिएको यस सिमसार माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा ४ प्रजातीका लालीगुरास, ३ प्रजातीका चाप, कटुस, लौठ सल्ला, भद्रासे, सल्ला, १६ प्रजातीका सुनाखरी, ६२ प्रजातीका जडिबुटी सहित ३०० प्रजातीका फुलफुल्ने र नेपालमा मात्र पाइने गलैचे भ्याँउ -Peat moss) वैज्ञानिक नाम (Sphagnum Nepalese H.suzuki), लेउ, उन्यू, लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानी गोहोरो (ठकठके) (Himalayan Salamander), लोखर्के, ओत, भ्यागुत्ता, पाहा, चमेरो, मृग, सर्प लगायत १२ प्रजातीका जलचर, ६ प्रजातीका उभयचर, ३ प्रजातीका माछा, १४ प्रजातीका स्तनधारी र ३०० भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरू रहेका छन् ।

माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरू आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेश्रो यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक, तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरू रहेका छन् । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरू धेरै संख्यामा वर्षे भरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरूलाई सजिलो भएको छ । जिल्लाका अन्य गन्तव्यहरूसँग यसको सम्पर्क र सञ्जाल बनाउन सके आगामी दिनमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।

हाँगेथाम:

सन्दकपुर गाउँपालिका वाड नं ५ जमुनामा समुन्द्री सतहबाट करिब २१७० मिटर उचाईमा अवस्थित हाँगेथाम प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो । हाँगेथाम क्षेत्र प्राकृतिक सम्पदा, जैविक विविधताले धनी आकर्षक भूपरिदृश्य, धार्मिक तथा पर्यटकीय दृष्टिले इलाम जिल्लाको उत्कृष्ट गन्तव्य पनि रहेकोछ । स्वच्छ चिसो हावापनी, छिनछिनमा परिवर्तन हुने मौसम, भुईँ कुहिरोको सेताम्य दृश्य, चराचुरुङ्गीहरूको चिरविर आवाज, घना वनजंगल र इलाम जिल्लाका अधिकांश भागका दृश्यहरू देखिने यस क्षेत्रमा पुग्ने जोकोहिको मन आनन्दित हुन्छ । विश्वमै दुर्लभ मानिएको हाब्रे (रेडपाण्डा), थार, ध्वाँसे चितुवा, कालो भालु, चरीबाघ, राजपंखी, ठकठके लगायतका वन्यजन्तु, काँडेभ्याकुर, मुनाल, चिल, पानीहाँस लगायत मौसम अनुसार टाढाटाढाबाट बसाई सरी आउने चराचुरुङ्गीहरू (Migratory Birds), र लालीगुरास, चाँप, लौठसल्ला, सुनाखरी, चिराइतो, बान्टे, बज्राँठ, कटुस, लगायत धेरै जडिबुटीहरू यस क्षेत्रमा पाइन्छन् । चरा अवलोकनका लागि यो क्षेत्र विश्वमै प्रसिद्ध रहेको संरक्षणका पुस्तकहरूमा पढ्न पाइन्छ । जैविक विविधता सम्बन्धी अध्ययन, अनुसन्धान र अवलोकनका लागि विभिन्न देशहरूबाट मानिसहरू यस क्षेत्रमा आउने गरेकाछन् ।

हाँगेथाम क्षेत्रको धार्मिक र साँस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । हिन्दु, बौद्ध, र किराँत समुदायले यस क्षेत्रलाई विशेष धार्मिक आस्थाले हेर्ने गरेका छन् । नागपुजा, ल्होसारपर्वको अवसरमा विशेष पुजाआजा र भाकल गर्ने परम्परा रहँदै आएकोछ । यस बाहेक जैविक विविधताको अध्ययन, अनुसन्धान र अवलोकन, पिकनिक, प्राकृतिक दृश्यावलोकन, स्थानीय संस्कृति, परम्परा र

रहनसहनको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेकाछन् । हाँगेथाम क्षेत्रमा शेर्पा, राई गुरुङ्ग र तामाङ्ग समुदायको सानो बस्ती रहेको छ । यहाँ ग्रामीण रहनसहनको भरपुर आनन्द लिन सकिन्छ । इलाम सदरमुकाम नजीकै रहेको विब्ल्याँटे बजारबाट मोटर चढी जमुनाको हाँगेथाम पुग्न सकिन्छ । हाँगेथामबाट भारततर्फको सिमावर्ती क्षेत्र कैयाँकट्टा, गैरीबास, जौबारी हुदै सन्दकपुरको मनोरम दृष्यको अवलोकन गर्न जान सकिन्छ ।

चोयाटार सामुदायिक वन :

सन्दकपुर गाउँपालिका वडा न. ५ जमुनामा अवस्थित चोयाटार सामुदायिक वन विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र ग्रामीण पर्यटनको प्रारम्भसँगै भर्खरै विकसित हुँदै गएको पर्यापर्यटकीय स्थल हो । स्थानीय समुदायले यस वन क्षेत्रमा रेडपाण्डाको बासस्थान संरक्षण गरी आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि रेडपाण्डा अवलोकन गर्ने व्यवस्था मिलाएकोछ । मालिङ्गाको भण्डार रहेको यस स्थानमा , स्थानीय स्तरमा होमस्टे प्रणालीको व्यवस्था छ । चोयाटार पुगनका लागि इलाम सदरमुकाम नजीकैको विब्ल्याँटे बजारबाट सडक यातायातको माध्यमले जमुनाको बुधबारे बजार हुँदै इङ्ला चोयाटार पुग्न सकिन्छ ।

जौबारी, तुम्लिङ्ग र मेग्मा :

सन्दकपुर गाउँपालिका वडा न. ५ जमुनाको पूर्वीउत्तर भेगमा अवस्थित जौबारी सिमावर्ती व्यापारिक थलो र पर्यटकीय स्थल हो । इलाम जिल्लाका विभिन्न प्राकृतिक स्थानहरूको दृश्यावलोकन, सगरमाथा, कञ्चनजंघा लगायतका हिमश्रृंखलाहरूको दृश्यावलोकन तथा शेर्पा, भोटिया रहनसहन र संस्कृतिको अवलोकनका लागि जौबारी परिचित रहेको छ । जौबारीबाट ४ किलोमिटर दक्षिणको भारतीय सिमावर्ती क्षेत्रमा अर्को सानो वस्ती तुम्लिङ्ग र त्यसभन्दा २ किलोमिटर दक्षिणमा मेग्मा अवस्थित रहेकोछ । यस क्षेत्रमा सिमावर्ती ट्रेकिङ रुट (Boarder Trekking Route), नेपाल तथा भारतीय क्षेत्रको दृश्यावलोकन, सिंहलिला नेशनल पार्कको अवलोकन प्रमुख आकर्षणका रूपमा रहेकाछन् । खास गरी भारतीय भूमि हुँदै सन्दकपुर आउने भारतीय तथा तेश्रो मुलुकका पर्यटकहरू यहि मार्ग भएर जाने हुदाँ दिनहुँजसो यस क्षेत्रमा पर्यटकहरूको चहलपहल भइरहन्छ । पर्यटकहरूका लागि खान तथा बस्नको आधारभूत सुविधा सम्पन्न होटलहरू यस क्षेत्रमा रहेका छन् । इलाम सदरमुकामबाट नयाँबजार थुम्के हुँदै वा पशुपतिनगर गोर्खे लामिधुरा हुँदै यी स्थानहरूसम्म मोटरबाट या पैदलयात्रा गरी पुग्न सकिन्छ । जौबारीमा नेपाल सरकारको आलु विकास तथा अनुशन्धान केन्द्र रहेको छ जहाँ करिब १३६ जातिका आलुहरू उत्पादन गरी आलु उत्पादनको क्षेत्रमा राम्रो परिचय बनाएको छ ।

माबुथाम :

सन्दकपुर गाउँपालिका वडा नं. ४ माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरू पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रूपमा रहेका छन् । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा,चमेरे गुफा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने स्थान हो । भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरू हुन् । यस स्थानबाट नजीकै रहेको अर्को पर्यटकीय गन्तव्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दृश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपूर्ण रहेकोछ । मेची राजमार्गको विब्ल्याँटे, सुलुबुङ्ग, माइखोला, सोमबारे बजार हुँदै जीपबाट लगभग डेढ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । यस भेगमा पर्यटकहरूका लागि सिमित संख्यामा होटल र होमस्टेहरू सञ्चालित रहेका छन् ।

चन्द्रपाल थेवे धाप पोखरी:

सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा अवस्थित चन्द्रपाल थेवे धाप पोखरी प्राकृतिक रूपमा रहेको सिमासार क्षेत्रमा बाँध बाँधी बनाइएको इलाम जिल्लाकै सबैभन्दा ठूलो मावन निर्मित जलाशय हो । यसको निर्माण २०७१ सालबाट शुरु भएको हो । यो करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यस पोखरी वरिपरि १३ वटा पानीका मुहानहरु रहेका छन् । । धेरै प्राकृतिक पर्यटकीय उपज भएको इलाममा यो मुख्य मानव निर्मित पर्यटकीय उपज हो । यो जलाशयको निर्माणसंगै हरेक नयाँ वर्षको पहिलो दिन यहाँ विशेष मनोरञ्जात्मक सांस्कृतिक मेला आयोजना गर्ने कार्यक्रम गर्न थालिएको छ । यस पोखरीमा विभिन्न प्रकारका माछा पाईनका साथै फिसिड र डुङ्गा सयर समेत गर्ने व्यवस्था भएकोले पर्यटकको मन जित्न सफल भएको छ ।

छिन्टाप्पु :

करिब ३३०० मिटरको उचाईमा रहेको यस छिन्टाप्पु डाँडा पाँचथर जिल्लाको फिदिम नगरपालिकाको सिमानालाई छुने वडा नं. १ माईपोखरी र वडा नं. २ को सिमानामा पर्ने उत्तरी भेगमा पर्दछ । यस क्षेत्रमा डाँफे,रेडपाण्डा, चितुवा, घोरल, भालु बाँदेल जस्ता बहुमुल्य जनावारहरु पाउन सकिन्छ । यसका साथै यस क्षेत्र हिँउदमा सेताम्य हिउले ढाक्ने भएकोले यस क्षेत्रमा बहुमुल्य हिमाली जडिवुट्टी जस्तै विखुप्पा सतुवा, पाखानवेद, चिराईतो आदि प्रसस्त पाईन्छ । यो ईलामकै एकै ठाँउमा सबै भन्दा धेरै करिब १८ प्रजातिका लालिगुरास पाईने क्षेत्र पनि हो । छिन्टाप्पुबाट कञ्चनजंगा हिमश्रीङ्खला र १४ वटा जिल्ला एकै स्थानबाट अवलोधन गर्न सकिन्छ । यहाँ चारवटा सासाना पोखरी रहेको छ जुन अति सुन्दर छ जहाँ हिमालको प्रतिविम्बले भन मनमोहक बनाएको छ । हुंगामा ओखल आकृतिमा पानी पलाएको अद्भूत प्राकृतिक स्थल रहेको छ यो ईलाम जिल्लाको चार माई मध्ये पवित्र खोला पुवामाई वा पुवाखोलाको उद्गम स्थल पनि हो ।साथै माईपोखरी कै भित्ते भन्ने ठाउँमा स्याल ढाँडे गुफा करिब २५ फीट लम्बाई भएको गुफा रहको छ जहाँ प्रत्येक वर्ष शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ ।

माईखोला र पुवाखोला

माईखोला, एक पवित्र धार्मिक तथा प्रकृतिक रूपमा रहेको सदावहार वहने महाभारत पर्वतकै उच्च स्थान सन्दकपुरबाट उत्पत्ती भएको ईलामकै सबैभन्दा ठूलो खोला हो जसलाई भापा जिल्लामा कन्काईमाई नामले समेत चिनिन्छ । साथै पुवाखोला, गिताड खोला, धुवाखोला, पाहा खोला, निवा खोला, निवा खोला, राते खोला, ईङ्ला खोला, छाँगे खोला (भरना) ,समाहा खोला, सानीमाई खोला,चमेरे खोला,भालु खोला जस्ता दर्जनौ खोला तथा अन्य धेरै सासाना खोल्सा खोल्सीहरु रहेकोले यस गाउँपालिका इलामकै सबै भन्दा बढी पानीको स्रोत भएको गाउँपालिकाको रूपमा रहेको छ । जसले गर्दा पर्यावरणीय सन्तुलन, सिचाई, खानेपानी तथा जलविद्युत उत्पादनको लागि यो भूमीको ठलो महत्व रहेको छ ।

साथै सन्दकपुर गाउँपालिका प्रदेश नं.१ कै प्रमुख गन्तव्य स्थल र संस्कृतिक ग्रामको रूपमा घोषणा भएको र संघ सरकारको एक सय गन्तव्य स्थलहरु मध्ये उत्कृष्ट दश गन्तव्य स्थलको रूपमा समेत छनौट भईसकेको हुनाले पनि यस गाउँपालिकाको महत्वलाई उजागर गर्दछ ।

समग्रमा हेर्दा पर्यटकीय स्थलहरुको उद्गम भूमि, विभिन्न किसिमको हावापानी, संस्कृति, भेषभुषा, रितिरिवाज,भाषा,जातजाति वसोवास गरेको भुमि हो भने अनेकौ जडिवुटीले भरिएको वन क्षेत्र चार वटा जलविद्युत आयोजनाको मुहान रहेको साथै अनन्त विकासका संभावनाहरुलाई थैगिरहने अवसर यस गाउँपालिकाले पाएको छ ।

२. काम कर्तव्य र अधिकार

सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४ अनुसार गाउँकार्यपालिकामा रहने विषयगत शाखा (शाखा, कार्यालय, उपशाखा, इकाईको विवरण)

(गराउनु पर्ने जनसंख्या तथा विकासका मुख्य मुख्य प्राथमिकता अनुरूप संगठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाई निर्धारण गर्न सक्नेछन । जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय,वा उपशाख इकाईले मिल्दो अन्य विषयक्षेत्रको कार्यसमेत सम्पादन गर्न सक्नेछ ।)

१. सामान्य प्रशासन शाखा

- (क) स्थानीय सेवा तथा जनशक्ति विकासउपशाखा
- (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा
- (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडा सँगकोउपशाखा समन्वय
- (घ) नगर प्रहरी व्यवस्थापनउपशाखा
- (ङ) न्याय, कानून तथामानव अधिकार प्रवर्द्धनउपशाखा
- (च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा
- (छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- (ज) बैठक तथा विधायन उपशाखा
- (झ) आन्तरिक लेखा परीक्षण उपशाखा
- (ञ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि तथा विभूषण इकाई

२. राजश्व तथा आर्थिक प्रशासनशाखा

- (क) राजश्व नीति तथा प्रशासन उपशाखा
- (ख) आर्थिक प्रशासन उपशाखा

३. पूर्वाधार विकास तथा भवन नियमन शाखा

- (क) सडक तथा यातायात व्यवस्था उपशाखा
- (ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत(डिजाइन समेत उपशाखा
- (ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,भू-उपयोग तथावस्ती विकास उपशाखा
 - जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा इकाई
 - वस्ती विकास इकाई
- (घ) जलविद्युत, उर्जा, सडक वृत्ति तथासिंचाइ उपशाखा
 - जलविद्युत, उर्जा र सडक वृत्तिइकाई

- सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रणइकाई

(ड) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन उपशाखा
 (च) विपद् व्यवस्थापन (बारुणयन्त्र, एम्बुलेन्स तथा यन्त्र उपकरण परिचालन समेत)
 उपशाखा (छ) सार्वजनिक निजी साभेदारी इकाई

४. आर्थिक विकास शाखा

- (क) कृषि, पशुपन्छी तथा सहकारी कार्यालय
- (ख) वन तथा भू-संरक्षण कार्यालय
- (ग) उद्योग तथा उद्यमशिलता विकास उपशाखा
- (घ) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण उपशाखा

५. सामाजिक विकास शाखा

- (क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय
- (ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई
- (ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय
- (घ) खानेपानी व्यवस्थापन कार्यालय
- (ड) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा
 - लैंगिक समानता इकाई
 - बालबालिका, किशोर किशोरी तथा युवा इकाई
 - अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक इकाई
- (च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई
- (छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ताइकाई
- (ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबर्द्धनइकाई

६. योजना, अनुगमन तथा तथ्यांक शाखा

- (क) योजना, कार्ययोजना तर्जुमा उपभोक्ता तथा समिति परिचालन इकाई
- (ख) अनुगमन तथा मूल्यांकन इकाई (ग) तथ्यांक व्यवस्थापन इकाई

बिषयगत शाखाको कार्य विभाजन

१. सामान्य प्रशासन शाखा

- (क) स्थानीय सेवा तथा जनशक्ति विकास
 - स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
 - संविधानको धारा ३०२ बमोजिम सायोजन भई आउने कर्मचारीको व्यवस्थापन
 - स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य

- गाउँपालिकाको संगठन विकास,सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
 - स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, बर्द्धन र प्रनियमन
 - मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
 - गाउँपालिकामा सार्वजनिक विदा,उत्सव जात्रा, उर्दी आदिको व्यवस्थापन
 - स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।
- (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन
- गाउँपालिकाको लागि सार्वजनिक खरीदतथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
 - गाउँपालिकाभित्रको सार्वजनिकतथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज,कोवन विवरण सहितको अद्यावधिक अभिलेख
 - गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
 - गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।
- (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय वडासँगको तथा समन्वय
- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
 - जिल्ला समन्वय समितिसँगको समन्वय
 - वडा तहसँगको सम्पर्क र समन्वय
 - पत्राचार, सभा, समारोह, शिष्टाचार
- (घ) नगर प्रहरी व्यवस्थापन
- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
 - नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
 - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
 - सम्पत्तिको संरक्षण,
 - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
 - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन, य गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान, य स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
 - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - विपद्व्यवस्थापनमा सहयोग,
 - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग, फूटपाथ व्यवस्थापन
 - निर्माण नियमन य गुणस्तर नियन्त्रण
 - नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ड) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यकोपरिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीचमेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(च) सूचनातथा सञ्चार प्रविधि वकासी तथा विस्तार र एफ.एम. सञ्चालन

- नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तारसम्बन्धी कार्यक्रमतर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

(ज) बैठक तथा विधायन

- कार्यपालिकातथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन

- कार्यपालिका तथासभामा पेश गर्नुपर्नेविभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनकोप्रमाणीक प्रतिको संरक्षण,प्रकासनका लागि समन्वय
- विधायन सम्बन्धी अन्य कार्य

(भ) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण(बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

(त्र) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण, आदि ।

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव,जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

२. राजश्व तथा आर्थिक प्रशासनशाखा

(क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन(राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर(मालपोत,) दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन,अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिकस्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिमप्राकृतिक श्रोत साधन र सेवा शुल्क स्ताज रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा पयोगमारउ सेवा शुल्क तथा दस्तुर(नीति, कानुन, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन

- कानून बमोजिम हुंगा,टी,गिटवालुवा, माटो,नुन,स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खननरसो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ्ग, कायाकिङ्ग,
- सामुदायिक वनको सञ्चालन व्यवस्थापनबाट र प्राप्त रोयल्टी सङ्कलन
- पानीघट्ट, कूलो, पैनी जस्ता वा सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन

- आर्थिक(कार्यविधी)नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेटतर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोषतथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकोषरीतथाक संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापनर नियमन
- लगानी प्रक्षेपण(सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारका लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट

- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

३. पूर्वाधार विकास तथा भवन नियमन शाखा

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायातसम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अधिकार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षाव्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाकोणस्तर, भाडागु दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीकोर्द्धनप्रव
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामानागरिकको सरल, सहज र समान पहुँ

- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
 - निजी यातायात नियमन व्यवस्थापन
- (ख) भवन तथा भवन संहिताएवमनिर्माण इजाजत(डिजाइन समेत)
- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
 - राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
 - भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
 - भवन निर्माणको नक्शा स्वीकृति, संशोधन,मन निय
 - पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
 - सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,
- (ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,भू-उपयोग तथा वस्ती विकास जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिमघरजग्गा धनी दर्ताप्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत(नक्शा, सेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारणतथावितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

बस्ती विकास

- शहरीकरण, बस्ती विकाससम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना हिचान,प अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा^{न्वकायान}
- एकीकृत बस्ती विकासका लागि जग्गाको ककरण^{र्ण} तथा जग्गा विकास र व्यवस्थापन

- सङ्घीय र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासकार्यक्रमको तर्जुमार कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
-

(घ) जलविद्युत, उर्जा,सडक वत्तीर सिंचाई

जलविद्युत, उर्जा र सडक वत्ती

- साना जलविद्युतआयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली रेवाकोस व्यवस्थापन, सञ्चालन नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगीस विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था
-

सिंचाईतथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति,कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारणसङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(ड) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षणतथा फोहरमैला व्यवस्थापन

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथाहरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाई तथास्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम

(च) विपदव्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपदपूर्व तयारी तथा प्रतिकार्य यो, जोखिमना न्यूनीकरण कार्य योजना
- विपदपूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपदजोखिम क्षेत्रको नक्साङ्कना तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजी क्षेत्र सँग सहयोग, समन्वय र सहकार्य
- विपदकोषको स्थापना तथासञ्चालन र स्रोत साधनको परिचालन
- विपदपश्चात्स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपदसम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिकप्रकोपको रोकथाम र पूर्व तयारी
- विपदजोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको कार्यान्वयन
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

(छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन

४. आर्थिक विकासशाखा

(क) कृषि, पशुपन्छी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, पदण्ड, मा योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषिबजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक विकास क्षमता कार्यक्रमको सञ्चालन
- कृषिजन्यप्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताकोक्षणसंरप्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी बीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिकवा, टेवा, से सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीयघ् सङ्स्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली कृषितथा सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषकताविकासक्षम कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,

- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तरनियमन
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन।

(ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- वन, जङ्गल, वन्यजन्तु, चराचरुड्डी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, र्द्धन, सम्बुपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीऊ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन

- नर्सरी थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान(चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण धनप्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण ढोमारसआधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायु परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उद्योग

- लघु, घरेलु तथा साना उद्यो गकादर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा तसाना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन ।

(घ) रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीयसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, शोधनप्र र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचनायवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवंलक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, त स्रो परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सीकोकुम्बपहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जनासम्बन्धी

५. सामाजिक विकास शाखा

(क) आधारभूत तथामाध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, याकोजन निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका

- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्रञ्चालनस तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासनतथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण,तथासञ्चालनविकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजनरसहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

(ग) आधारभूत स्वास्थ्यतथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाकनिर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीयलक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्यस्तुकोव उत्पादन, प्रशोधन वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमकोवस्थापनव्य
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग मजीवरसूक्ष्मनिरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्यउपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मकप्यालिएटिभर स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन

- जुनोटिक कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुकोयोग नियन्त्रणप्र तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका स्वास्थ्यपरम्पराग उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीकोनियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह

(घ) खानेपानीव्यवस्थापन

- स्थानीय खानेपानीसम्बन्धी नीति, कानून, पदण्ड,मा योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमापिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय

(ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण,क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट
 - बालबालिका
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धीस्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीतसंरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल ब,क्ल बाल संरक्षण समिति तथा बालसञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहारेन्द्र कर बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण

- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवासीप, उद्यमशिलता तथा नेतृत्व विकास जेष्ठ नागरिक
- जेष्ठ नागरिको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य जेष्ठ नागरिक अपांगता भएका व्यक्ति र एकल महिला
- ❖ सङ्घ तथा प्रदेशसँगको समन्वय अपाङ्गता पुतथा असक्त स्याहारक र व्यवस्थापन
- ❖ अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- ❖ अपाङ्गता भएका व्यक्ति मैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- ❖ अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- ❖ एकल महिला सम्बन्धी कार्य

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- ❖ स्थानीय स्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- ❖ गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- ❖ निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- ❖ समन्वय र परिचालन
- ❖ सामाजिक संघसंस्थाम्बन्धीस अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- ❖ सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- ❖ सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- ❖ स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- ❖ पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास

- ❖ परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- ❖ स्थानीय महत्वका धार्मिकतथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- ❖ पर्यटकीय महत्वका स्थल तथासम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- ❖ पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- ❖ पुरातात्विक, धार्मिक महत्वकासम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- ❖ भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धनर विकास ।

६. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना तर्जुमा, कार्ययोजनायारी, तउपभोक्ता समिति परिचालन

- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- ❖ स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- ❖ आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्यविकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- ❖ वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- ❖ विकास निर्माण प्रकृत्यामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- ❖ विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- ❖ उपभोक्ता समितिको विवरण, क्षमता विकास
- ❖ विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- ❖ संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

- ❖ विकास आयोजनाकोअनुगमन, आवधिक प्रगतितथा प्रतिफलको समीक्षा
- ❖ विकास योजनाकोअनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- ❖ आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- ❖ विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- ❖ तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- ❖ सूचना तथा अभिलेख

- ❖ आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता(जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- ❖ स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
- ❖ आधारभूत तथ्यांक संकलन र व्यवस्थापन: जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- ❖ बेरोजगारको तथ्यांक संकलन
- ❖ स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन य सम्पन्न भएका तथा चालू योजनाको विवरण
- ❖ विषक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- ❖ प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- ❖ सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख(प्रोफाईल) व्यवस्थापन
- ❖ गाउँपालिकाका आवधिक तथावार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

वडा समितिबाट सम्पादन हुने कार्य

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडाभित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बन्दो, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घरपरिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक हत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मंदरसा, पर्ती जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, हुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा भित्रवड सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथ
- पुस्तकालय, वाचनालय, व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन“ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,

- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- वाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगकोधन्प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .

- वडाभित्र आर्थिकतथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिंसा,छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता,सफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउ सहयोग पुऱ्याई औषधोपचार गराउने,
- असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुर्नस्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण धनूरप्रवर्द्धगने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ)कानून बमोजिमका नियमन कार्य गर्ने:

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घरनिर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, लफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।

- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

(ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- गाउँपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,संघीय कानून र मापदण्ड बमोजिमगाउँपालिकामा व्यक्तिगत घटना (जन्म,मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागिफारिसिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल गरेको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,
- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घरजग्गा गरेको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागजगराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घरपाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घरकायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकैनेहो भन् सिफारीश गर्ने,
- नाम, थर,जन्म मिति संशोधनको सिफारिस गर्ने,

- जग्गा धनीपूजा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथामन्सर्जासिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्कित नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोरा बबिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार

१. अध्यक्षको काम, कर्तव्य र अधिकार:

(१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) गाउँसभा तथा गाउँकार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने ।
 - (ख) गाउँसभा तथा गाउँकार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
 - (ग) गाउँपालिकाको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
 - (घ) गाउँकार्यपालिकाको निर्णयमा गाउँसभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
 - (ङ) गाउँपालिकाका उपाध्यक्ष वा सदस्यलाई गाउँपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
 - (च) गाउँसभा र गाउँकार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
 - (छ) गाउँकार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
 - (ज) उपाध्यक्ष तथा सदस्यलाई गाउँपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
 - (झ) कार्यकारी अधिकृतको सात सम्मकोदिनविदा वा स्वदेशभित्रको काजस्वीकृत गर्ने ।
 - (ञ) गाउँपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
 - (ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
 - (ठ) गाउँसभा वा गाउँकार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
- (२) अध्यक्षले अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोक्नुपर्नेछ। आफ्ना

२. उपाध्यक्षको काम, कर्तव्य र अधिकार: (१) उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: (क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।

(ख) गाउँपालिका अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष भई कार्य गर्ने ।

(ग) गाउँसभा, गाउँकार्यपालिका तथा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।

(२) उपाध्यक्षले गाउँपालिका क्षेत्र बाहिर जानुपर्दा अध्यक्षलाई जानकारी दिनुपर्नेछ, आफ्ना।

३. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:

(१) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

(क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।

- (ख) वडा समितिका सदस्यहरुलाई वडा समितिको कामको बाँडफाँड गरी सहजीकरण तथा परिचालन गर्ने ।
- (ग) कार्यपालिकाको सदस्यभईकार्य गर्ने ।
- (घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने ।
- (ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
- (च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- (छ) तोकिए बमोजिम बागाउँपालिका अध्यक्षले तोकेका अन्यकार्यगर्ने ।
- (२) वडाध्यक्षले आफ्नो अन सोको जानकारी गाउँ कार्यपालिकालाई दिनुपर्नेछ ।

४. सदस्यको काम, कर्तव्य र अधिकार:(१)कार्यपालिकाकोसदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ- :

- (क) कार्यपालिकाकोबैठकमा भाग लिने।
- (ख) अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजकअध्यक्षभईवा तोकिएकोकार्यगर्ने ।
- (ग) अध्यक्षलेतोकेका अन्यकार्यगर्ने ।
- (२) सदस्यले गाउँपालिका क्षेत्र बाहिर जाँदा अध्यक्षलाई जानकारी दिई जानु पर्नेछ ।

५. वडा सदस्यको काम, कर्तव्य र अधिकार: (१) वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) वडा समितिको बैठकमा भाग लिने ।
- (ख) वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
- (ग) वडा अध्यक्षले तोकेका अन्यकार्यगर्ने ।
- (२) वडा सदस्यले गाउँपालिका क्षेत्र बाहिर जाँदा अध्यक्षमाफतवडा कार्यपालिकालाईजानकारी दिनु पर्नेछ

बिषयगत समितिहरुको विवरण

- (क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति
- (ख) आर्थिक विकाससमिति
- (ग) सामाजिक विकास समिति
- घ) पूर्वाधार विकास समिति
- (ङ) वातावरण तथा विपद्‌व्यवस्थापन समिति
- (च) विधेयक समिति

३.सन्दकपुर गाउँपालिका अन्तर्गत कर्मचारी संख्या र कार्य विवरण

३.१ कर्मचारीको विवरण

कार्यालय प्रमुख नाम : यादव राउत

स्थानीय तह (सन्दकपुर गाउँपालिका, देउराली इलाम)

क्र सं	पद	श्रेणी/तह	स्वीकृत दरबन्दी	पद पूर्तिको अवस्था		रिक्त	कैफियत
				स्थायी	करार		
१	अधिकृत सातौं	सातौं	३	२	०	१	
२	अधिकृत छैठौं	छैठौं	३	१	०	२	
३	प्रशासन सहायक (पाचौं)	पाचौं	६	३		३	
४	म.वि.नि/स.म.वि.नि	पाचौं	२	२		०	
५	प्रशासन सहायक (चौथो)	चौथो	५	०		५	
६	स.ई.	पाचौं	५	५		०	
७	कम्प्युटर अपरेटर	पाचौं	१	१		०	
८	खरिदार	चौथो	-	०		-	
९	अ.स.ई.	चौथो	४	०		०	
१०	आ.ले.प.	पाचौं	१	१		०	
११	लेखा सहायक	पाचौं	१	१		०	
१२	का.स.	-	४	४		०	
१३	शिक्षा अधिकृत सातौं	सातौं	१	१		०	
१४	खा.पा.स.टे.	चौथो	१	१		०	
१५	इन्जिनियर छैठौं	छैठौं	१	०		०	
१६	प्रविधिक सहायक	पाचौं	१	१		०	
स्वास्थ्य शाखा अन्तर्गतका							
१७	अधिकृत	छैठौं	६	३		३	
१८	हे.अ/सि.अ.हे.व.	पाँचौं	५	२		३	
१९	अ.न.मी.	पाँचौं	५	३		२	
२०	अ.न.मी.	चौथो	५	४	१	१	
२१	अ.हे.व.	चौथो	५	५		०	
आयुर्वेद औषधालय अन्तर्गतका							
२२	कविराज निरिक्षक	छैठौं	१	१		०	
२३	वरिष्ठ वैद्य	पाचौं	१	१		०	

२४	औषधी कुटुवा	-	१	१		०	
२५	का.स	-	१	१		०	
कृषि शाखा अन्तर्गतका							
२६	अधिकृत स्तर	सातौं/आठौं	१	०		१	
२७	प्राविधिक सहायक	पाचौं	२	०		२	
२८	नायव प्राविधिक सहायक	चौथो	१	१	१	०	१ करार
पशु शाखा सेवा अन्तर्गतका							
२९	अधिकृत स्तर	सातौं/आठौं	१	०		१	
३०	पशु स्वास्थ्य प्राविधिक	पाचौं	१	०		१	
३१	पशु सेवा प्राविधिक	पाचौं	१	०		१	
३२	नायव पशु स्वास्थ्य प्राविधिक	चौथो	१	१	१	०	एक वडा एक प्राविधिक कार्यक्रम अनुसार करार नियुक्ति
३३	नायव पशु सेवा प्राविधिक	चौथो	१	०	२	१	

क्र.सं.	पद	सेवा करारमा रहेको कर्मचारीको संख्या	कैफियत
१	सुचना प्राविधि अधिकृत	१	
२	रोजगार संयोजक अधिकृत	१	
३	कार्यालय सहयोगी	६	
४	ह.स.च.	२	
५	सा.अ.के परिचालिका	१	का.सको समेत कामकाज गर्दै आएको
६	सामाजिक परिचालक	६	का.सको समेत कामकाज गर्दै आएको
७	ना.प्रा.स.	१	
८	ना.प.से.प्रा	२	
९	ना.प.स्वा.प्रा	१	
१०	एम.आइ.एस अपरेटर	३	

११	लघु उद्यम विकास सहज कर्ता	१	
स्वास्थ्यको करार कर्मचारीहरु			
१२	का.स.	३	
१३	अ.न.मि.	१	
	जम्मा	२८	

३.२ मुख्य/मुख्य कार्य विवरण ।

१. प्रशासनिक योजना तथा कार्यक्रम सञ्चालनार्थक प्रशासन सम्बन्धि कार्य । /
२. कृषि , पशु , स्वास्थ्य , शिक्षा तथा अन्य कार्यक्रमहरु ।
३. महिला बालबालिका तथा जेष्ठ नागरिक, विपद् व्यवस्थापन, पञ्जिकरण, सामाजिक सुरक्षा, रोजगार न्याय सम्पादन, लगायतका कार्यहरु ।

३.३ चालू आ. व. २०८१/०८२ को बजेट तथा कार्यक्रम को आय-व्ययको विवरण

आय व्यय विवरण

सि.न.	आय स्रोत	आय रकम	सि.नं.	व्यय शिर्षक	व्यय रकम
१.	अ.ल्या	५४,९४,१८२।३३	१.	आर्थिक विकास	६,५७,३९,२८४।९६
२.	आन्तरिक आम्दानी	१,५१,३४,०००।००	२.	सामाजिक विकास क्षेत्र	१७,७१,३४,०६५।७०
३.	जनसहभागिता	७८,३१,२६०।००	३.	पुर्वाधार विकास क्षेत्र	८,४९,३२,९०९।३४
४.	संघीय सरकार समानीकरण अनुदान	८,१७,००,०००।००	४.	सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्र	२,५७,४७,०००।००
५.	प्रदेश सरकार समानिकरण अनुदान	४७,८८,०००।००	६.	प्रशासनिक खर्च	७,१३,७८,१८२।३३
६.	संघिय सरकार राजश्व बाँडफाँड	७,५५,००,०००।००			
७.	प्रदेश सरकार सवारी साधन कर	४९,२५,०००।००			
८.	प्रदेश सरकार समपुरक अनुदान	१,००,००,०००।००			
९.	संघिय सरकार सशर्त अनुदान चालु	१५,३५,८६,०००।००			
१०.	संघिय सरकार सशर्त अनुदान पुँजिगत	२,७८,६८,०००।००			
११.	प्रदेश सरकार सशर्त अनुदान चालु	४२,३१,०००।००			
१२.	प्रदेश सरकार सशर्त अनुदान पुँजिगत	१,८८,७४,०००।००			
१३.	संघिय सरकार समपुरक अनुदान	१,५०,००,०००।००			
	जम्मा	४२४९३१४४२।३३		जम्मा	४२४९३१४४२।३३

३.४ संघ/प्रदेश अन्तर्गतको तालुक निकायको नाम, ठेगाना, सम्पर्क नं. इमेल :

सि.नं.	नाम	ठेगाना	सम्पर्क नं	इमेल
१	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	सिंहदरबार, काठमाडौं	०१-४२००२९८	info@mofaga.gov.np
२	अर्थ मन्त्रालय	सिंहदरबार, काठमाडौं	-	moev@mof.gov.np
३	प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश	विराटनगर	०२१-४७०१६६ र ४७०१८९	ocmcm1@gmail.com
४	जि.स.स.को कार्यालय इलाम	इलाम	०२७-५२१७७६	info@dccilam.gov.np
५	जि.प्रशा. कार्यालय इलाम	इलाम	०२७-५२०५५५ र २०२७५०१२५	cdoilam@gmai.com

४. प्रदान गरिने सेवा सम्बन्धी



सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम, प्रदेश नं. १, नेपाल

नागरिक बडापत्र

गुनासो सुन्ने अधिकारी : प्रमुख प्रशासकीय अधिकृत ईमेल : sandakpurm@gmail.com

क्र. सं.	प्रदान गरिने सेवा सुविधाको	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१	स्वीकृत योजनाको लागत अनुमान तयार गर्ने	. योजनाको विवरण बार्किक कायममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका	. इन्जीनियर/सब इन्जीनियरले स्वतन्त्र ब्रम्मा नापजाब गरी उन्मान उपलब्ध गराउने	योजना शाखा प्रमुख/इन्जीनियर/सब इन्जीनियर	नसग्ने	योजनाको ठूरी अनुसार ३ दिने १० दिनसम्म	
२	बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस	. उपभोक्ता समितिको अधिष्ठाकारी सहितको निर्णयको प्रतिलिपि . सम्बन्धित पदाधिकारीहरूको नागरिकता तथा फोटो सहितको नमूना दस्तावेज काट्ट . निवेदन . योजना सम्झौता	. निवेदन सिफारिस लोक लगाउने . दतां गर्ने . रिक्तपुर्क देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने	प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख/आर्थिक प्रशासन शाखा प्रमुख	नसग्ने	सोही दिन	
३	योजना सम्झौता गर्ने	. गाउँसभाबाट उक्त आयोजना बार्किक योजनामा परेको प्रमाण . उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि . नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिकता सहितको बडा कार्यालयको सिफारिस . स्वीकृत योजनाको लागत अनुमान . सम्झौताको लागि निवेदन पत्र	. निवेदन सिफारिस लोक लगाउने . दतां गर्ने . रिक्तपुर्क देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने	प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख	निगुल्क	सोही दिन सर्तीमयको हकमा बढीमा ३ दिन	
४	योजनाको अंतिम मुल्याङ्कन	. कार्य सम्पन्न प्रतिवेदन . सार्वजनिक परिसरमा . बडा कार्यालयको सम्मानको सिफारिस . उपभोक्ता समितिको भेलाको निर्णय . अनुपमन समितिले स्वतन्त्र अनुपमन र काम सन्तोषजनक रहेको भन्ने ब्यहोरा भएको निर्णयको प्रतिलिपि	. इन्जीनियर र सब इन्जीनियरको स्वतन्त्र सर्वे नापजाब . अनुपमन समितिको स्वतन्त्र अनुपमन	इन्जीनियर र सब इन्जीनियर	नसग्ने	योजनाको ठूरी अनुसार ३ दिन देखि १० दिन सम्म	
५	योजना जोच पात करारकायम अन्तिम भुक्तानी	. कार्य सम्पन्न प्रतिवेदन . नापी कित्याब . खर्चको विवर भरपाई . उपभोक्ता समितिले आम भेलामा खर्च . सार्वजनिक गरेको प्रमाण . फाट्टाईटको निर्णयको प्रतिलिपि . योजना कार्यालयको सिफारिस . सार्वजनिक परिसरमा प्रतिवेदन . अनुपमन समितिले स्वतन्त्र अनुपमन र काम सन्तोषजनक रहेको भन्ने ब्यहोरा भएको निर्णयको प्रतिलिपि	. निवेदन सिफारिस लोक लगाउने . दतां गर्ने . आवश्यक जाचबुझ र प्रक्रिया पुरेको भएमा जोच पात गरी पैसो फाट्टाईट तथा अन्तिम भुक्तानी तथा करारकायम गरी दिने	प्रमुख प्रशासकीय अधिकृत/इन्जीनियर र सब इन्जीनियर/सेवापाल	नसग्ने	सोही दिन सर्तीमयको हकमा बढीमा ३ दिन	
६	विद्यालय खोल्ने तथा कक्षा थप अनुमती	. शिक्षा नियमावली अनुसार १। बढोतीसको निवेदन . शैक्षिक पढीको कित्याब वा प्रकल्प-पत्र वा नियमावलीको प्रतिलिपि . जग्गा पत्री प्रमाण पत्र वा भाट्टामा सिने गर ब्यात सम्झौता पत्र . प्रस्तावित विद्यालयको नक्सा . सम्बन्धित बडाको सिफारिस . विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि . शिक्षा ऐन तथा नियमावली एवम् प्रकृत कानून बढोतीस आवश्यक कागजातहरू	. निवेदन/ लोक आदेश . दतां एवं आवश्यक जाचबुझ र अध्ययन पढी प्रशासकीय देखिएमा गाउँ कार्यपालिकाको निर्णय अनुसार सिफारिस गर्ने	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा प्रमुख/गाउँ कार्यपालिका	या. पा.को आर्थिक देन अनुसार या. तोके बढोतीस	सोही दिन बैङ्क बाट/देन निर्णय गर्नु पर्ने अवस्थामा ३ दिन देखि १५ दिन सम्म	
७	गैर सरकारी संस्था अभिलेख दतां	. निवेदन . संस्थाको विज्ञाप एक प्रति . सम्बन्धित बडाको सिफारिस . संस्थाको पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि . स्थायी स्थलले गठन भएको कार्य समिति गठन निर्णयको प्रतिलिपि	. निवेदन लोक आदेश . दतां गर्ने . आवश्यक जाचबुझ र अध्ययन पढी प्रक्रिया पुरेको देखिएमा अभिलेख राखी दतां गर्ने	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख	या. पा.को आर्थिक देन अनुसार	सोही दिन सर्तीमयको हकमा बढीमा ३ दिन	
८	गैर सरकारी संस्था नबिकरण सिफारिस	. निवेदन . संस्थाको प्रति विवरण . लेखा परिशुमा प्रतिवेदन . बर बुझाएको प्रमाण पत्र	. निवेदन लोक आदेश . दतां गर्ने . आवश्यक जाचबुझ र अध्ययन पढी प्रक्रिया पुरेको देखिएमा अभिलेख राखी दतां गर्ने	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख	या. पा.को आर्थिक देन अनुसार	सोही दिन सर्तीमयको हकमा बढीमा ३ दिन	
९	गाउँ कार्यपालिकाबाट दिनु पर्ने ब्यक्तिगत सिफारिस	. निवेदन . सम्बन्धित बडाको सिफारिस . नागरिकता र आवश्यकता अनुसार अन्य कागजात	. निवेदन लोक आदेश . दतां एवं आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख	या. पा.को आर्थिक देन अनुसार	सोही दिन सर्तीमयको हकमा बढीमा ३ दिन	
१०	प्राकृतिक प्रकोप राहत स्हायमा	. निवेदन . प्रदारी मुचुक्का . बडाको सिफारिस	. निवेदन लोक आदेश . दतां गर्ने . प्राणिय भई लोके अनुसन्धानको स्हायमा उपलब्ध गराउने	प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँ कार्यपालिका	निगुल्क	सोही दिन/बैङ्कबाट प्राणिय गर्नु पर्ने अवस्थामा ३ दिन देखि १५ दिन	
११	घटना दतां विवरण सम्बन्धित/जन्म दतां संगोपन	(क) जन्म छिर्ति सट्टाउने . रतिपुत्र बोटको सट्टाउप र विद्यालयको बार्किक प्रमाणपत्रको प्रतिलिपि वा . अस्तित्वमा जन्मेको भए अस्तित्वले लिएको जन्म प्रमाणपत्र वा . नक्साको परिचयपत्र वा . नागरिकताको प्रमाणपत्र वा . कुनैपनि प्रमाण बुन्ने कागजात प्राप्त नभएको अवस्थामा स्वकीय शक प्रतिलिपिको रोहृदमा कर्मिमा ७ जना नेपाली नागरिकता प्राप्त गरेका ब्यक्तिको सर्तीमय मुचुक्का (मुचुक्काको सभामा सर्तीमयको ना.प. प्रतिलिपि हुनुपर्नेछ।) (ख) ब्यात सट्टाउने . जन्मको नाम संगोपन गनुंरमा बाबु र आमाको निवेदन तथा बाबुआमा र कसको सम्बन्ध बुन्नेको कागजात वा प्रमाणपत्र . नाम संगोपन गनुंरने ब्यक्ति वा सिंगु माया एस.ई.ई. सट्टाउक पर, विद्यालयको बार्किक प्रमाणपत्र वा बाबुआमासँगै माता बुन्ने आधिकारिक प्रमाणपत्र कागज . ब्यात आमा वा बाबुको नाम संगोपन गनुंरमा सो सम्बन्धी आवश्यक ब्यहोरा बुन्ने प्रमाणपत्र कागजात वा एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको कागजात . स्वकीय शक जन्मप्रतिलिपिको रोहृदमा कर्मिमा ७ जना नेपाली नागरिकताले दुबै ब्यक्ति एके हो भनी ना.प. प्रतिलिपि सहित स्हायमा गरेको सर्तीमय मुचुक्का	. सम्बन्धित बडाको स्वकीय पञ्जीकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने . स्वकीय पञ्जीकाधिकारीले चाई कार्यपालिकाको कार्यालयमा संगोपनका लागि सिफारिस सहित अनुसन्धान गर्ने . या. पा.मा निवेदन/पत्र दतां गर्ने . सिफारिस कर्मचारीले सर्तीमय मुचुक्का तयार गरी सिफारिस गर्ने . सिफारिस कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको निदेशन बमोजिम स्वकीय पञ्जीकाधिकारीले विवरण सम्बन्धित र सोको अभिलेख आयाचिक राख्ने	प्रमुख प्रशासकीय अधिकृत/बडा सचिव/सम्बन्धित कर्मचारी	नियमानुसार	सोही दिन सर्तीमयको हकमा बढीमा १० दिन	

12	मृत्यु दत्त प्रमाणपत्र संग्रहण	(क) नाश संशोधन • मृत्यु दत्त वा परि/पत्नीको नाममा संशोधन गर्नुपरेमा नाश बुझ्ने अधिकारिक प्रमाणपत्र जस्तै नागरिकता प्रमाणपत्र, जग्गा उर्दी प्रमाणपत्र आदि। • नाम बुझ्न कागजात नभएको अवस्थामा स्वामीहरूका जन्मतिथिको रोहरमा ७ जना स्वामीय नेपाली नागरिक सहितको सर्वोच्च मनुस्का (उनीहरूको ना.प्र. प्रतिनिधि सहित) (ख) मृत्यु विधि सञ्चालन परेमा • सञ्चालन गर्ने कारण र आधार सहितको निवेदन, अन्ततन्त्रमा मृत्यु भएको भा मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस गरिएको कागजात • सो नभएमा स्वामीय तरिका जन्मतिथि सहित ७ जना स्वामीय नागरिक सहितको सर्वोच्च मनुस्का (निवेदकको ना.प्र. प्रतिनिधि सहित)	सम्बन्धित बढाको स्वामीय पञ्जीकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने स्वामीय पञ्जीकाधिकारीले साईं कार्यालयका कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने • या.पा.मा निवेदन/पत्र दत्त गर्ने • तोकिएको कमचारीले सर्वोच्च मनुस्का तयार गरी सिफारिस गर्ने • सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्वामीय पञ्जीकाधिकारीले विवरण सच्याउने र सोको अभिलेख अत्याधिक राख्ने	प्रमुख प्रशासकीय अधिकृत/ बडा सचिव/सम्बन्धित कमचारी	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा १० दिन।
13	विवाह दत्त प्रमाणपत्र संग्रहण	(क) दुवैपक्ष दुवैपक्षको नाश संशोधन जन्मतिथि • विवाहदत्त प्रमाणपत्र भएको नाम र संशोधन गर्नुपर्ने नाम एकी व्यक्ति हो भने बुझ्नेको अधिकारिक प्रमाण कागजात वा कर्मिमा ७ जना नेपाली नागरिक र स्वामीय प्रतिनिधि सहितको सर्वोच्च मनुस्का र निवेदकको ना.प्र. प्रतिनिधि तथा सम्बन्धित बडा कार्यालयले उक्त संशोधन गर्न सिफारिस गरेको पत्र। • दुवैपक्ष दुवैपक्षको बाबुआमा वा बाजेको नाम संग्रहण गर्ने, नाश बुझ्ने अधिकारिक प्रमाण कागजात वा स्वामीय प्रतिनिधिको रोहरमा ७ जना नेपाली नागरिकले गरेको सर्वोच्च मनुस्का र निवेदकको ना.प्र. प्रतिनिधि (ख) विवाह विधि सञ्चालन परेमा • विवाह मिति सञ्चालन गर्ने कारण सहितको निवेदन, मिति फरक परेमा सञ्चालन गर्ने आधार तथा विवाह मिति उल्लेखित भएको स्वामीय प्रतिनिधि सहितको ७ जना स्वामीय नेपाली नागरिकको सर्वोच्च मनुस्का	सम्बन्धित बढाको स्वामीय पञ्जीकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने स्वामीय पञ्जीकाधिकारीले साईं कार्यालयका कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने • या.पा.मा निवेदन/पत्र दत्त गर्ने • तोकिएको कमचारीले सर्वोच्च मनुस्का तयार गरी सिफारिस गर्ने • सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्वामीय पञ्जीकाधिकारीले विवरण सच्याउने र सोको अभिलेख अत्याधिक राख्ने	प्रमुख प्रशासकीय अधिकृत/ बडा सचिव/सम्बन्धित कमचारी	विषयानुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा १० दिन।
14	सम्बन्ध विच्छेद संग्रहण	• अन्ततन्त्रबाट भएको फैसलाको प्रमाणित प्रतिनिधि • नाश जन्म बुझ्नेको ना.प्र., नाश प्रमाणित वा अन्य कागजात • स्वामीय ट्रेण्डको सम्बन्धमा ना.प्र. उल्लेख भएको ट्रेण्डमा बसाईसराई गर्ने आएको प्रमाणपत्र • स्वामीय निकायका प्रतिनिधि सहित ७ जना नेपाली नागरिकको सर्वोच्च मनुस्का र उनीहरूको ना.प्र. प्रतिनिधि	सम्बन्धित बढाको स्वामीय पञ्जीकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने स्वामीय पञ्जीकाधिकारीले साईं कार्यालयका कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने • या.पा.मा निवेदन/पत्र दत्त गर्ने • तोकिएको कमचारीले सर्वोच्च मनुस्का तयार गरी सिफारिस गर्ने • सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्वामीय पञ्जीकाधिकारीले विवरण सच्याउने र सोको अभिलेख अत्याधिक राख्ने	प्रमुख प्रशासकीय अधिकृत/ बडा सचिव/सम्बन्धित कमचारी	विषयानुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा १० दिन।
15	'घ' बाँकेको निर्माण व्यवसायी इजाजत पत्र जारी गर्ने।	• निर्माण व्यवसायी इजाजत पत्र कार्यावधि २०७१ को अनुसूची १ बमोजिमको निवेदन • उद्योग विभागमा उद्योग/धर्म दत्त प्रमाणपत्रको प्रतिनिधि • स्वामीय सेवा नम्बर (PAN) दत्त प्रमाणपत्र • न्युनतम १ लाख बैंक ब्यालेन्स भएको प्रमाण तथा जमागोठी दत्त प्रमाण पुर्जाको प्रतिनिधि • ग्रेजाटरको नभारिकता प्रमाणपत्रको प्रतिनिधि • शैक्षिक सेवा र प्रशासनात्मक काम गर्ने कमचारीको विवरण • सम्बन्धित फर्मसँग भएको मितिगरी उक्तपत्रको स्वामित्व र सोको विमा समेत भएको विवरण पुरो हुने कागजात • उपनिवेदन उपस्थितिको सिफारिस • उल्लेखित उक्तपत्रमा ठीक दस्ता ररेको कुरा उल्लेखित नेपाल इन्जिनियर्स एसोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरको सिफारिस र • दस्त बुझाएको रसिद • निवेदन • नभारिकता दस्त बुझाएको रसिद • म्याद सकिँएको भा कर्मचारी/कर्म नभारिकता भएको प्रमाण • कर बुक्त गरेको रसिद	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित कमचारीले अभिलेख राखी नभारिकता गरिदिने	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा	या.पा.को अधिकृत देन अनुसार	ठान्निब उपस्थितिको सिफारिस प्राप्त भएको
16	'घ' बाँकेको निर्माण व्यवसायी इजाजत पत्र नभारिकता	• कम्प्युटर प्रमाणित हुनुपर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रति प्रतिनिधि	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित कमचारीले अभिलेख राखी नभारिकता गरिदिने	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा	या.पा.को अधिकृत देन अनुसार	सोही दिन
17	प्रमाणित गरिएको कागजातमा छाप लगाउने तथा कम्प्युटर प्रमाणिकरण	• कम्प्युटर प्रमाणित हुनुपर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रति प्रतिनिधि	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित कमचारीले अभिलेख राखी नभारिकता गरिदिने	प्रमुख प्रशासकीय अधिकृत/ दत्त बचानी शाखा	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा ३ दिन
18	सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीहरूको विवरण अत्याधिक गर्ने	• बडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र., मृत्यु दत्त, बसाईसराई दत्त प्रमाणपत्र आदि)	• निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • बडा कार्यालयबाट विवरण प्राप्त भएको सम्बन्धित कमचारीले विवरण अत्याधिक गर्ने।	प्रमुख प्रशासकीय अधिकृत/अधिकृत प्रशासन शाखा/सामाजिक विकास शाखा	नसार्ने/ या.पा.को अधिकृत देन अनुसार	सोही दिन वा विशेष परिस्थितिमा ३ दिन सम्म
19	सहकारी संस्था दर्ता	• गार्जन्सहरूको सहकारी ऐन २०७१ को अनुसूची १ को ढाँचामा दस्तावेज दिनुपर्ने • सहकारी संस्थाको प्रस्तावित विनियम • सहकारी संस्थालाई सम्भाव्य प्रवेदन • सदस्यले दिन नभारिकता गरेको शेर संस्था र शेर रकमको विवरण • प्रस्तावित सहकारी संस्थाको प्रारम्भिक अंशको विवरण सम्वन्धी कार्यालय भएको बडा कार्यालयको सिफारिस • शेर सदस्यहरूको नागरिकताको प्रतिनिधि	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्भाव्यता अध्ययन गर्ने • सम्भाव्यता प्रतिवेदनको आधारमा नियमानुसार दर्ता गर्ने सोको अभिलेख राख्ने	प्रमुख प्रशासकीय अधिकृत/सम्बन्धित फाँटका अधिकारीहरू	या.पा.को अधिकृत देन अनुसार	३१ दिन
20	विभिन्न समिति दर्ता तथा अभिलेखिकरण	• निवेदन • समितिहरूको विनियम • म्याट्रको प्रतिनिधि • सम्बन्धित बडा कार्यालयको सिफारिस • कार्य समितिका सदस्यहरूको नागरिकताको फोटोकपी • समितिको छाप	अभिलेखिकरणको हकमा पुरानो दत्त प्रमाणपत्रको प्रतिनिधि निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • पेश भएको कागजातको उपनिवेदन गर्ने • नियमानुसार दस्तु सिद्ध दत्त/नभारिकता गर्ने अभिलेख राख्ने र प्रमाणपत्र प्रदान गर्ने।	प्रमुख प्रशासकीय अधिकृत/सम्बन्धित फाँटका अधिकारीहरू	या.पा.को अधिकृत देन अनुसार	सोही दिन ठान्निब नुनुपर्ने भा बढीमा ५ दिन।
21	व्यवसाय दर्ता	• निवेदन • जग्गा उर्दी प्रमाण पुर्जा, भाडामा भा परबहाल सम्पत्ती सम्बन्धको ना.प्र. प्रतिनिधि • निवेदक स्वयं उपस्थित हुनुपर्ने वा आधिकारिक नभारिकताको प्रतिनिधि • दुई प्रति पारसट साइजको फोटो • उद्योग भा सहिष्णुको सामग्री मनुस्का • बडा कार्यालयको सिफारिस	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित शाखाका कमचारीले अभिलेख राखी दर्ता प्रमाणपत्र उपलब्ध गराउने।	राजस्व शाखा कमचारी/प्रमुख प्रशासकीय अधिकृत	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा तीन दिन
22	व्यवसाय नभारिकता	• निवेदन • पुरानो व्यवसाय सम्बन्धमा इजाजत पत्र • बडा कार्यालयको सिफारिस	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित शाखाका कमचारीले तोकिएको राजस्व अनुसूची गरी अभिलेखमा जनाई नभारिकता गरिदिने।	राजस्व शाखा कमचारी/प्रमुख प्रशासकीय अधिकृत	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा तीन दिन
23	व्यवसाय बन्द	• कारण सहित निवेदन • सानु आ व. सम्म बचौता राजस्व भा फाँट भएको प्रमाण • सक्न व्यवसाय दर्ता प्रमाणपत्र • नागरिकताको प्रतिनिधि • बडा कार्यालयको सिफारिस	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित शाखाका कमचारीले तोकिएको राजस्व अनुसूची गरी अभिलेखमा जनाई व्यवसाय बन्द भएको जानकारी सहितको पत्र दिने।	राजस्व शाखा कमचारी/प्रमुख प्रशासकीय अधिकृत	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा तीन दिन
24	संस्था दर्ता/नभारिकता	• निवेदन • संस्थाको विनियम • म्याट्रको प्रतिनिधि • सम्बन्धित बडा कार्यालयको सिफारिस • सदस्यहरूको नागरिकताको फोटोकपी • संस्थाको छाप	नभारिकताको हकमा पुरानो दत्त प्रमाणपत्रको प्रतिनिधि निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने/नभारिकता गर्ने • पेश भएको कागजातको उपनिवेदन गर्ने • नियमानुसार दस्तु सिद्ध दत्त/नभारिकता गर्ने अभिलेख राख्ने र प्रमाणपत्र प्रदान गर्ने।	प्रमुख प्रशासकीय अधिकृत/सम्बन्धित फाँटका अधिकारीहरू	या.पा.को अधिकृत देन अनुसार	सोही दिन वा सर्वोच्चको मनुस्काको हकमा बढीमा ३ दिन।
25	श्रेष्ठ नागरिक, असाक्ष, अघात भएका/मौला तथा ज्ञानवाहिका विकास सम्बन्धी कार्याक्रम सञ्चालन र व्यवस्थापन	• या.पा.को निर्देशन र तोकिएका आधारहरू	• या.पा.को निर्देशन र तोकिएका आधारहरू	मौला विकास शाखा	या.पा.को अधिकृत देन अनुसार	या.पा.को लक्ष्य अनुसार
26	श्रेष्ठ नागरिक, असाक्ष, अघात भएका परिचय पत्र विवरण	• निवेदन • नागरिकताको प्रतिनिधि सहित दुई प्रति पारसट साइजको फोटो	निवेदन तोक अक्षर गर्ने • दत्त गर्ने • सम्बन्धित कमचारीले नागरिकता अनुसार प्रमाणपत्र जारी गर्ने	मौला विकास शाखा/प्रमुख प्रशासकीय अधिकृत	या.पा.को अधिकृत देन अनुसार	सोही दिन
27	मितावरण कागज/उजुरी विवरण	• प्रथम पक्षको निवेदन • सम्बन्धित व्यक्तिको ना.प्र. प्रतिनिधि • विकसनीय सम्बन्धित अन्य कागजातहरू	निवेदन सहित तोकिएको कागजात पेश गर्ने • उपाय/उजुरी प्रशासकले तोक अक्षर गर्ने निवेदन दर्ता गर्ने • तोकिएको र मितावरण वा इजाजत मिति त्य गने • दुई पक्षले तोकिएको मुक्त बुझाउने • निर्णय वा मितावरणको जानकारी उपलब्ध गर्ने	न्यायिक समिति/उजुरी प्रशासक	या.पा.को अधिकृत देन अनुसार	विवाद वा मुद्दाको फुट्टि अनुसार
28	मितावरण गराउने विवाद समाधान तथा अन्य न्यायिक कार्य सम्पन्न	• उजुरी वा मकसद परेको व्योरा सहितको निवेदन • ना.प्र. प्रतिनिधि	निवेदन तोक अक्षर गर्ने, दर्ता गर्ने, उपाय/उजुरीको संयोजकत्वमा रहेको न्यायिक समिति समक्ष उजुरी पेश गर्ने। उजुरी पेश भएको दुई पक्ष (बीटल र पीटल) साईं उपस्थित गराई बहस छानकन गराउने र आसोसि सम्झदारीमा मितावरणको कागज पठाउने र अभिलेख राख्ने।	या.पा. उपाय/न्यायिक समितिका पदाधिकारी/सम्बन्धित कमचारी	या.पा.को अधिकृत देन अनुसार	सोही दिन सर्वोच्चको हकमा बढीमा ३ र्दिन ५ दिन।

'स्वच्छ, स्वस्थ, भौतिक पूर्वाधारले विकसित पर्यटकीय गाउँ। आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सन्दकपुरखई सम्मुन्नत बनाऔं ।'



सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम, प्रदेश नं. १, नेपाल

नागरिक बडापत्र (स्वास्थ्यसेवा शाखा)

गुनासो सुन्ने अधिकारी : प्रमुख प्रशासकीय अधिकृत ईमेल : sandakpurm@gmail.com

क्र.सं.	प्रदान गरिने सेवा सुविधाको	आवश्यक पर्ने कागजातहरू	सेवा प्रदान गर्ने अधिकार	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१	विपन्न नागरिकको औषधि उपचार सहूलियतको लागि सिफारिस	. निवेदन र बढाको सिफारिस . निवेदन र विरामीको नागरिकताको प्रतिलिपी . रोग पहिचान भएको चिकित्सकको पत्रा	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	नि.शुल्क	१ घण्टा	
२	छोप सम्बन्धी प्राविधिक सल्लाह र व्यवस्थापन	सिधै सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	नि.शुल्क	तुरन्तै	
३	परिवार नियोजन सम्बन्धी सूचना प्रवाह, प्राविधिक सल्लाह र व्यवस्थापन	सिधै सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	नि.शुल्क	तुरन्तै	
४	गर्भवती, सुत्केरी आमाहरूलाई उपलब्ध सेवा गर्ने जानकारी, प्राविधिक सल्लाह र व्यवस्थापन	सिधै सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	नि.शुल्क	तुरन्तै	
५	राष्ट्रिय निशुल्क कार्यक्रम सम्बन्धी जानकारी र व्यवस्थापन	सिधै सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	नि.शुल्क	तुरन्तै	

नागरिक बडापत्र (पशुसेवा शाखा)

क्र.सं.	प्रदान गरिने सेवा सुविधाको नाम	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया/आवश्यक पर्ने कागजातहरू	सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१	समूह/संमित दत्ता तथा नविकरण	. सन्दकपुर गाउँपालिकाबाट उपलब्ध हुने फर्मेट अनुसारको निवेदन . समूह/संमितको माइन्ट . सम्बन्धित बढाको सिफारिस . विधान	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	पशु स्वास्थ्य कर्मी दत्ता	. सन्दकपुर गाउँपालिकाबाट उपलब्ध हुने फर्मेट अनुसारको निवेदन . नागरिकताको प्रतिलिपी . प्रमाणपत्र प्रतिलिपी . सम्बन्धित बढाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	व्यवसायिक फार्मा दत्ता अभिलेखिकरण	. सन्दकपुर गाउँपालिकाबाट उपलब्ध हुने फर्मेट अनुसार रित्तपूर्वकको निवेदन . नागरिकताको प्रतिलिपी . प्रमाणपत्र प्रतिलिपी . सम्बन्धित बढाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन र स्वतन्त्र निरीक्षण गर्नु परेमा दुई दिन	
२	सिफारिस पशु/पंथी घातन	. सन्दकपुर गाउँपालिकाबाट उपलब्ध हुने फर्मेट अनुसार रित्त पूर्वकको निवेदन . नागरिकताको प्रतिलिपी . परियोजनाको फर्मेट . सम्बन्धित बढा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन र स्वतन्त्र निरीक्षण गर्नु परेमा दुई दिन	
	सहकारी सिफारिस	. सन्दकपुर गाउँपालिकाबाट उपलब्ध हुने फर्मेट अनुसार रित्तपूर्वकको निवेदन . माइन्टको निर्णय प्रतिलिपी . विनियम/विधान . सम्बन्धित बढा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन	
३	गाई भैँसी	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	भेडा, बाघा, बँगर, खरायो	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	कुबुरा, हाँस र अन्य पंक्षीहरू	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	कुकुर, विरातो	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
	घोडा, बाँदर तथा अन्य जन्तुहरू	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	
४	माइतर सर्परी	. पशु सम्बन्धी कार्यालयमा न्याउनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजे भित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र	

५	प्रजनन सेवा	कृतिम गर्भधान सेवा	पशु सम्बन्धी कार्यालयमा न्याजनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
		गर्भ परिक्षण सेवा	पशु सम्बन्धी कार्यालयमा न्याजनु पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
६	प्रयोगशाला सेवा	गोबर परिक्षण	गोबर संकलन तथा पेशा गर्ने विधि प्राविधिक हिसावले टिक हुनुपर्ने	आवश्यकता अनुसार सोही दिन	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
		दुध परिक्षण (बुनेलो)	दुध उपयुक्त किसिमबाट न्यादाएको हुनुपर्ने, सडको दुग्धियत दुध परिक्षण गरिने ठाँउ	आवश्यकता अनुसार सोही दिन	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
७	परामर्श सेवा	मृदामारी रोग नियन्त्रण	मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		पशु आहारा व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		पशुपातन व्यवसाय प्रवर्द्धन	मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		पशु प्रजनन व्यवस्थापन	मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		बजारिकरण	मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		विमा सम्बन्धी	मौखिक तथा लिखित अनुरोध	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
८	विशेष सेवा	पशुपंजी तथा पशु सम्बन्धी जानकारी	निवेदन	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
		पशुसेवासँग सम्बन्धित ऐन नियम सम्बन्धी जानकारी	मौखिक तथा लिखित अनुरोध	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन

नागरिक बडापत्र (कृषिसेवा शाखा)

क.सं.	प्रदान गरिने सेवा सुविधाको नाम	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया/आवश्यक पर्ने कागजातहरू	सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा	लाग्ने दरस्तर	लाग्ने समय	कंठियत
१	दत्ता/नवीकरण	समुह/समिति दत्ता तथा नवीकरण व्यवसायिक फर्म दत्ता/नवीकरण अभिलेखिकरण	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजेभित्र दत्ता भएको हकमा सोही दिन कार्यालय समयभित्र	
	सिफारिस	सहकारी सिफारिस कृषि व्यवसाय सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजेभित्र दत्ता भएको हकमा सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
२	सिफारिस	सहकारी सिफारिस कृषि व्यवसाय सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन	
	कृषि विकास सम्बन्धी कार्यक्रम र व्यवस्थापन	बातो संरक्षण सेवा साना सिचाई सम्बन्धी कार्यक्रम सञ्चालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन व्यवसायिक क्षेत्री/प्रवर्द्धन कार्यक्रम सञ्चालन अन्य तोकिएका कार्यक्रम प्रविधि सेवा सस्ताहू तथा समस्या निदान	कृषि विकास शाखा	निशुल्क	निवेदन दिएको ७ दिन भित्र	
४	परामर्श सेवा	माटो परिक्षण	कृषि विकास शाखा (तोकिएको प्रयोगशालामा पठाउने छ)	निशुल्क/आर्थिक ऐन अनुसार	प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएपछि	
		उन्मात बीउ/विजन	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		भकारी सुधार	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		नर्सरी उत्पादन	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		रोग तथा किटा नियन्त्रण	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		विट्वा रोगमा	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		पकेट क्षेत्र कार्यक्रम	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		कृषि पाठशाला संरचना	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		कृषि वृत्त	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		सानासिचाई/मर्मत सम्भार/सांठिक पोखरी निर्माण/हिउँ पोखरी	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		बजारिकरण	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		बातो विमा सम्बन्धी	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
५	विशेष सेवा	कृषि औजार/उपकरण सम्बन्धी	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन र स्थलगत निरीक्षण गर्नुपर्नेमा ३ दिन	
		कृषिसेवा सम्बन्धित तथ्याङ्कको जानकारी	निवेदन	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	समस्याको प्रकृति अनुसार
		कृषि विकास शाखा	कृषि विकास शाखा	निशुल्क/आर्थिक ऐन अनुसार	सोही दिन	

'स्वच्छ, स्वस्थ, भौतिक पूर्वाधारको विकसित पर्यटकीय गाउँ। आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सन्धकपुरछाई सम्मुन्बत बनाऔं ।'

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाहरूको नाम	जिम्मेवार अधिकारी	
१	श्री प्रशासन शाखा	टिका देवी बस्नेत	
२	श्री योजना शाखा	टिका देवी बस्नेत	
३	श्री लेखा शाखा	युवराज नेपाल	
४	श्री प्राविधिक शाखा	राजकुमार यादव	
५	श्री पशु सेवा शाखा	सविन भट्टराई	
६	श्री कृषि शाखा	रोशन खतिवडा	
७	श्री न्यायिक समितिको सचिवालय	धन नारायण श्रेष्ठ	
८	श्री स्वास्थ्य शाखा	मनोज कुमार धुरझार	
९	श्री शिक्षा शाखा	ध्रुव सेजुवाल	
१०	श्री महिला विकाश शाखा	दीपा कुमारी लिम्बु	
११	श्री रोजगार सेवा केन्द्र	सन्तोष भट्टराई	
१२	श्री राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण इकाई	चन्द्रकला साउदेन	
१३	श्री राजस्व शाखा	पवन भट्टराई	
१४	पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा	चन्द्रकला साउदेन	
१५	आन्तरिक लेखा परिक्षण शाखा	सरोज दाहाल	
१६	जिन्सी शाखा	धन नारायण श्रेष्ठ	
१७	सूचना प्रविधि शाखा	विवेक चन्द्र पौड्याल	
१८	सहकारी शाखा	वेदनिधि दुलाल	
१९	१ नं वडा कार्यालय	अध्यक्ष	वडा सचिव
		रहर कुमार राई	दिवस राई
२०	२ नं वडा कार्यालय	अध्यक्ष	वडा सचिव
		सनम राई	हेमराज कार्की
२१	३ नं वडा कार्यालय	अध्यक्ष	वडा सचिव
		लील बहादुर बुर्जा	सोनाम सिंह गोले
२२	४ नं वडा कार्यालय	अध्यक्ष	वडा सचिव
		ढाल बहादुर गुरुङ	द्वारिकाधिस घिमिरे
२३	५ नं वडा कार्यालय	अध्यक्ष	वडा सचिव
		यज्ञ बहादुर गुरुङ	अन्जली गजराज चौधरी
२४	माईपोखरी स्वास्थ्य चौकी	जय यादव	
२५	लुरिङ्गटार स्वास्थ्य चौकी	सुजता लुङ्गेली	
२६	माईमझुवा स्वास्थ्य चौकी	लक्ष्मी राई	
२७	मावु स्वास्थ्य चौकी	लाल बहादुर राउत	
२८	जमुना स्वास्थ्य चौकी	भुपेन्द्र भट्टराई	
२९	आयुर्वेद औषधालय जमुना	राजेन्द्र प्रसाद	

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

सन्दकपुर गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

सन्दकपुर गाउँपालिकाको आर्थिक ऐन, २०८१

प्रस्तावना: सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको भाग १९ को धारा २२४ को उपधारा (२) बमोजिम गाउँसभाले यो ऐन बनाएको छ ।

- संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “सन्दकपुर गाउँपालिकाको आर्थिक ऐन २०८१” रहेको छ ।
(२) यो ऐन गाउँसभाबाट पारित भई २०८१ साल श्रावण १ गतेदेखि सन्दकपुर गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
- सम्पत्ति कर:** गाउँपालिका क्षेत्रभित्रमा गाउँपालिकाले घर वा घरले चर्चेको जग्गाको अनुसूची-१ बमोजिम सम्पत्ति कर लगाइने छ ।
- भूमि कर (मालपोत):** गाउँपालिका क्षेत्रभित्र अनुसूची-२ बमोजिम भूमि कर (मालपोत) असूल उपर गरिनेछ ।
- घर वहाल कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा लगत राखि अनुसूची३- बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ ।
- घरजग्गा रजिष्ट्रेशन शुल्क:** गाउँपालिका क्षेत्रभित्रको घरजग्गा वा घरजग्गा रजिष्ट्रेशन पारित गरी स्वामित्व परिवर्तन , ४ बमोजिमको दररेटमा घरजग्गा रजिष्ट्रेशन शुल्क असूल गरिनेछ ।-भएका बखत प्रदेश सरकारले तोकेको अनुसूची
- व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची५- बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
- जडिबुटी, कवाडी र जीवजन्तु कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची६- बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
- सवारी साधन कर:** गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची७- बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । सवारी साधन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्य कोषमा जम्मा गरि प्रदेश कानून बमोजिम बाँडफाँड गरिने छ ।
- विज्ञापन कर:** गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची८- बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । विज्ञापन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानून बमोजिम बाँडफाँड गरिने छ ।
- मनोरन्जन कर:** गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूची९- बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । मनोरन्जन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानून बमोजिम बाँडफाँड गरिने छ ।
- बहाल बिटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची१०- मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
- पार्किङ्ग शुल्क:** गाउँपालिकाले आफुले निर्माण वा व्यवस्था गरेको सवारी साधन पार्किङ्ग स्थलमा अनुसूची११- बमोजिम पार्किङ्ग शुल्क लगाइने र असूल उपर गरिनेछ ।
- ट्रेकिङ्ग, कायोकिङ, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्याफ्टिङ्ग शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ्ग, कायोकिङ, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्याफ्टिङ्गसेवा वा व्यवसाय संचालन गरेवापत अनुसूची १२- बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।
- सेवा शुल्क, दस्तुर:** गाउँपालिकाले नेपालको संविधानको अनुसूची८ बमोजिमका क्षेत्र र विषयमा आफुले पुर्याएको -सेवा वापत अनुसूची१३ मा उल्लेखित दरमा सेवा शुल्क तथा दस्तुर लगाई असूल गरिने छ ।

१५. **पर्यटन शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूची १४ मा उल्लिखित दरमा पर्यटन-न शुल्क लगाईने र असुल उपर गरिनेछ । पर्यटन शुल्क बापत अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानून बमोजिम बाँडफाँड गरिने छ
१६. **पूर्वाधार उपयोग सेवा शुल्क:** गाउँपालिका क्षेत्रभित्रका गाउँपालिकाले निर्माण गरेका तथा हस्तान्तरण भई गाउँपालिकाको स्वामित्वमा रहेका पूर्वाधाहरुको उपयोग गरेबापत अनुसूची १५ बमोजिमको पूर्वाधार उपयोग सेवा - शुल्क असुल गरिने छ ।
१७. **वन पैदावार शुल्क:** सन्दकपुर गाउँपालिका क्षेत्र भित्र नेपाल सरकारद्वारा सामुदायिक वनको रूपमा हस्तान्तरण गरिएका राष्ट्रिय वन मध्ये उपभोक्ता समूहले कानून बमोजिम कार्य योजना बनाई निकालिएको र नेपाल सरकारले विक्रि वितरणमा रोक लगाईएका वाहेकका काठ उपभोक्ता समुहले व्यापारिक प्रयोजनका लागि विक्रि गरेमा त्यसरी विक्रि गरि प्राप्त गरेको रकममा १० प्रतिशत रकम वन पैदावार शुल्क वापत स्थानिय संचित कोषमा दाखिला गरिनेछ । उपभोक्ता समिति बाहिर व्यापारिक प्रयोजनका लागि काठ विक्रि गरि उपभोक्ता समूहले प्राप्त गरेको रकम सामुदायिक वनको संरक्षणसम्बन्ध, धनवातावरण संरक्षण र स्थानीय विकाससँग सम्बन्धित कार्यमा खर्च गर्नुपर्नेछ । वन पैदावार , शुल्क सम्बन्धि कार्यविधि प्रदेश कानूनले निर्धारित गरे बमोजिम हुनेछ ।
१८. **योगदान तथा सहयोग रकम खुसी कर/(Happy Tax) :** कुनै अवसरमा वा विशेष परिस्थिति (कर्तव्य सम्झि, जन्मोत्सव, पुन्यतिथिब्रतबन्ध तथा अन्य सामाजिक तथा व्यक्तिगत क्रियाकलापहरु, विवाह ,) मा खुसी , आनन्दित तथा प्रफुल्लित भई स्वेच्छाले सन्दकपुर गाउँपालिकालाई प्रदान गरिएको रकमलाई सञ्चित कोषमा जम्मा विपद् व्यवस्थापन र विशेष परिस्थितिमा खर्च गरिनेछ । , गरि विकास निर्माण
१९. **कर छुट:** यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन । विशेष परिस्थिति र दैविक प्रकोप तथा महामारीका कारण कर तिर्न असमर्थ भएमा राजस्व परामर्श समितिको अध्ययन प्रतिवेदन र सिफारिसका आधारमा कार्यपालिकाको निर्णयानुसार कर छुट दिन सकिनेछ ।
२०. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ ।

अनुसूची-१
सम्पति कर

सि.नं.	संरचनाको प्रकार	दर	कैफियत
१.	बाँसको बेराबारा सहित फुस वा प्लास्टिकको छाना	५०।००	
२.	कच्ची चिमे घर	७५।००	
३.	काठ वा टिन वा सेन्टरबेराको बारबेर टिनको छाना	१००।००	
४.	ढुङ्गा वा काँचो इटामा माटोको जोडाई फुसको छाना	१००।००	
५.	काठ वा टिन वा सेन्टरबेराको बारबेर फुसको छाना	१००।००	
६.	ढुङ्गा वा काँचो इटामा माटोको जोडाई टिनको छाना	१५०।००	
७.	आर.सि.सी. पोष्टमा टिनको छाना	२००।००	
८.	ढुङ्गामा सिमेन्टको जोडाई टिनको छाना	२००।००	
९.	ईटामा सिमेन्टको जोडाई टिनको छाना	२००।००	
१०.	आर.सि.सि पिलरमा टिनको छाना	२५०।००	
११.	ढुङ्गा वा ईटामा सिमेन्टको जोडाई छत ढलाई भएको	३००।००	
१२.	फलामको सेक्सन टिनको बेरा तथा छाना	२००।००	
१३.	आ.सि.सि फ्रेम स्ट्रक्चर २००० वर्ग फिट सम्म	३५०।००	
१४.	आ.सि.सि फ्रेम स्ट्रक्चर २००० वर्ग फिट भन्दा बढी	४००।००	
१५.	आ.सि.सि फ्रेम स्ट्रक्चर लिफ्ट सहित	५००।००	

१६.	सालवसाली सम्पति कर नतिरेमा पहिलो बर्ष २० प्रतिशत थप जरिवाना जोडी लिने त्यसपछी प्रत्येक साल ५ प्रतिशत थप जोडदै असुल गरिने छ ।		
-----	--	--	--

अनुसुची-२
भूमीकर (मालपोत)

सि.नं.	मालपोत दस्तुर विवरण	दर (रु.)
१	बजार क्षेत्रको घडेरी प्रति आना	५०।००
२.	वडा नं १ र ३ को देउराली बजारको पुर्वमा तिनखर्के डाँडासम्म,उत्तर पुर्वमा कट्टेल मोडसम्म,पश्चिममा नर्सरी खोल्सी सम्म, दक्षिणमा नमुना चोकसम्म, उत्तरमा जनकल्याण आ वि र पुर्णपोखरी सम्म,वडा नं २ को बुधबारे बजार एरियाको पुर्वमा श्याम्बल मा वि देखि पश्चिममा खड्ग गुरुङ्गको घर ढाडबारी खोला बजार तेजबहादुर गुरुङ्गको माछापोखरी सम्म, उत्तरमा गोरुवाले मोड, दक्षिणमा रातेखोलाको पहिनि सम्म, वडा नं. ४ को पुरानो गाविस भवनदेखि सोमबारे बजार तिनकुने हुदै मिलन चौक देखि किंरात चोक सम्म साथै दोबाटे कालपोखरी सन्दकपुर बजार एरिया र वडा नं ५ को घुम्टिडाँडा, जौबारी बजार, तालगाँउ, ढापपोखरी,, कैयाकट्टा, गैरीबास बजार क्षेत्रको प्रति आना रु (नोट: घडेरी देखि बाहेकको हकमा बाटो छेउ भन्नाले बाटोको दाय्याँ बायाँ २५ मि लाई लिइने छ) ।	३५।००
३.	<ul style="list-style-type: none"> ● वडा नं ,१ मा पर्ने मुख्य बाटाहरु देउराली .छाँगे ,मुलडाँडा ,आलुबारी ,आहाले , चापँगैरी देखि हुदै पुवामझुवा बाघखोर सडकभित्ते छाँगे आहले आलुबारी चैते अधिकारी हुदै विखेभन्ज्याङ्ग सम्मको सडकचापँगैरी देखि नमुना काक्रे स्कुल , हुदै देउराली बजार सम्मको सडकले छोएको ● वडा नं२ को बुधबारे खोसनिटार र कालपोखरी सन्दकपुर सडकले छोएको र वडा . नं३ को चाँपगैरी माईपोखरी देउराली बुधबार, े गोरुवाले सन्दकपुर सडक , सुम्वेक सुलुबुङ्ग टारी ,सुम्वेक सुलुबुङ्ग टारीजमुना जौवारी सडकले छोएको सानीमाई वडा भवन हुदै कट्टेल मोड आउने ,जमुना माईखोला सडकले छोएको गैरीगाउँ हुतुलुङ्ग टोङ्के ,देउराली जितपाले गोरुवाले सडकले छोएको ,सडक गैरीगाउँ हुतुलुङ्ग,झरना सडक झिल्के धारा देउराली सडकसुलुबुङ्ग याक्पी , माबु हाईड्रो ,दाहाल खोला हुदै साविक माईमझुवा २ सन्दकपुर सडकले छोएको ,देखि सुलुबुङ्ग भुल्के सडकले छोएको ● वडा नं ,४ माबु सन्दकपुर सडक .राईटार देखि धुवा खोला सम्मको सडकपक्कु , ,मिलन चौक डाँडागाउँ ,तोरीबारी हिले सडक ,हाङ्गमादेन सडकले छोएको ,भिरगाउँ निपाने सडकले छोएको जग्गाहरु ● वडा नं ,५ को सुलुबुङ्ग माईखोला जमुना तिनघरे .नुनथला जौबारी तुम्लिङ्ग सडकसापकोटा डाँडा पाटीगाउँ मेघबर्ने जौबारी सडकले छोएको जग्गा र , देउमीगोलाई घुम्टीडाँडा हाँगैथाम सडकले छोएको साथै सुलुबुङ्ग माबुजमुना प्याङ्ग रोडले छोएको जग्गा प्रति रोपनी रु .(बाटो छेउ भन्नाले बाटोको दाय्याँ बायाँ २५ मिटरलाई लिईने छ । साथै उक्त बाटो क्षेत्र भित्र अनुत्पादक हकमा बुदाँ नं४ . बमोजिम मालपोत काय गरिनेछ ।) 	३०।००
४.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक अन्य जमिनको प्रति रोपनी रु.	१५।००
५.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक	२०।००

	सिम जमिनको प्रति रोपनी रु.	
६.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक दोयाम जमिनको प्रति रोपनी रु.	२५१००
७.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक अवल जमिनको प्रति रोपनी रु.	३०१००
८.	सालवसाली मालपोत नतिरेमा पहिलो बर्ष २० प्रतिशत थप जरिवाना जोडी लिने त्यसपछी प्रत्येक साल ५ प्रतिशत थप जोड्दै असुल गरिने छ ।	

अनुसुची- ३
घर बहाल कर

सि.न.	विवरण	वार्षिक दर (प्रतिशतमा)
१.	बहाल कर	१०

अनुसुची – ४
प्रदेश सरकारले लगाएको घरजग्गा रजिष्ट्रेशन शुल्क

- प्रदेश सरकारको आर्थिक ऐनमा उल्लेख भएअनुसार

अनुसुची – ५
व्यवसाय कर
उत्पादनमुलक व्यवसाय उद्योग

सि.नं.	विवरण	दर्ता शुल्क	नविकरण शुल्क	नामसारी शुल्क
१	एक देखि पाँच लाख सम्म सम्म	१०००।००	५००।००	५००।००
२.	पाँच लाख देखि बीस लाख सम्म	२०००।००	१०००।००	१०००।००
३.	बीस लाख देखि पचास लाख सम्म	८०००।००	१५००।००	१५००।००
४.	पचास लाख देखि एक करोड सम्म	१००००।००	२०००।००	२०००।००
५.	एक करोड भन्दा माथि	१२०००।००	३०००।००	३०००।००
६.	कुखुरा पालन व्यवसाय	१०००।००	३००।००	३००।००
७.	माछापालन व्यवसाय	१०००।००	३००।००	३००।००
८.	चिज उत्पादन गर्ने उद्योग	५०००।००	१०००।००	१०००।००
९.	छुर्पी तथा दुग्धजन्य घरेलु उद्योग	२०००।००	१०००।००	१०००।००
१०.	चिया उद्योग	५०००।००	१०००।००	१०००।००
११.	पर्यटन उद्योग	२०००।००	१०००।००	१०००।००
१२.	निजि वन अभिलेखिकरण/दर्ता	८००।००	३००।००	३००।००
१३.	सामुदायिक पर्यटकिय स्थल अभिलेखिकरण/दर्ता	१५००।००	५००।००	५००।००
१४.	क्यासिनो माथिल्लो सरकारको अनुमति पाएमा	५००००।००	२५०००।००	३००००।००

अन्य व्यवसाय

सि.नं.	विवरण	दरता	नविकरण	नामसारी
1.	विशेषज्ञ परामर्श सेवा	५०००।००	२०००।००	२०००।००
2.	निर्माण व्यवसाय इजाजत	१५०००।००	५०००।००	५०००।००
3.	लकडी व्यवसाय दरता	१२०००।००	५०००।००	४०००।००
४.	इटा, व्लक उद्योग दरता	५०००।००	२०००।००	२०००।००
५.	वाइक ग्यारेज दरता	१०००।००	५००।००	५००।००
६.	दुङ्गा, गिटी, स्लेट, बालुवा, चुनदुङ्गा, खरिदुङ्गा, अभ्रख र दहत्तर-बहत्तर प्राकृतिक स्रोतहरु र अन्य	करको दर र प्रकृया प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुने छ । अन्यको हकमा प्रदेश सरकारले निर्धारण नगरे सम्म गाउँपालिका लिन सक्नेमा कार्यपालिकाको निर्णयानुसार गाउँसभाबाट अनुमोदन हुने गरि गरिनेछ ।		

संचालन अनुमति

सि.नं.	विवरण	दरता	नविकरण
१.	हेल्थी इक्युपमेन्ट संचालन अनुमति १०० सम्म	२००००।००	२००००।००
२.	हेल्थी इक्युपमेन्ट संचालन अनुमति १४० सम्म	२५०००।००	२५०००।००
३.	हेल्थी इक्युपमेन्ट संचालन अनुमति १४० भन्दा माथि	३००००।००	३००००।००
४.	लेखापरिक्षण अनुमति	१५००।००	१५००।००
५.	चेन सो मेशिन संचालन अनुमति	५००।००	२००।००
६.	क्रसर उद्योग दरता वा सञ्चालन अनुमति लिने तर माथिल्लो सरकारको अनुमति समेत लिनु पर्नेछ।	३५०००।००	१००००।००

सुचिकरण सम्बन्धि

सि.नं.	विवरण	दरता	नविकरण
१	निर्माण सेवा (उपकरण बाहेक)	५०००।००	-
२.	सप्लायर्स	१५००।००	-
३.	परामर्श सेवा	३०००।००	-
४.	विद्यालय तथा अन्य संघसंस्थाहरु	१०००।००	-
५.	व्यापारिक फर्महरु तथा अन्य	१०००।००	-
६.	कृषि, पशुपालन, घरेलु साना उद्योग र लघुउद्यम (गाउँपालिका भित्रका)	५००।००	-
७	मिडिया	१०००।००	-
८.	कृषि, पशुपालन, घरेलु साना उद्योग र लघुउद्यम (गाउँपालिका बाहिरका)	१०००।००	-
९.	लकडी व्यवसाय	५०००।००	-
१०.	इ-रिक्सा/ अटो रिक्सा	५००।००	-
११.	बाणिज्य बैंक	१५०००।००	५०००।००
१२.	वित्तीय कम्पनी	१००००।००	५०००।००
१३.	वित्तीय कारोबार गर्ने सहकारी अन्तरजिल्ला	१००००।००	५०००।००
१५.	विद्युत कम्पनी	५००००।००	२००००।००

अन्य संघसंस्था दरता तथा नविकरण

सि.नं.	विवरण	दरता	नविकरण
१.	सहकारी	२०००।००	१०००।००
२.	टोल विकास उपभोक्ता संस्था दरता	१०००।००	५००।००
३.	आमा समुह	५००।००	२००।००
४.	अन्य समुह	१०००।००	५००।००
५.	सामुदायिक वन तथा धार्मिक वन अभिलेखिकरण/दरता	१०००।००	३००।००
६.	संस्थागत विद्यालय कक्षा ५ सम्म	१५०००।००	५०००।००
७.	संस्थागत विद्यालय कक्षा ८ सम्म	२००००।००	७००००।००
८.	संस्थागत विद्यालय कक्षा १२ सम्म	४००००।००	१५०००।००
९.	होमस्टे	२०००।००	१०००।००
१०.	५ देखि ९ सदस्य संख्या भएको सामुदायिक होमस्टे	१००००।००	५०००।००

११.	१० देखि १५ सदस्य संख्या भएको सामुदायिक होमस्टे	१५०००।००	७०००।००
१२.	१५ भन्दा बढी सदस्य संख्या भएको सामुदायिक होमस्टे	२००००।००	९०००।००

दैनिक हाट बजार कर

सि.नं.	विवरण	दर
१.	● खसीवाँगर प्रति गोटा माउ ,सँगुर ,भेडा ,वोका ,	६०।००
	● खसी ,सँगुर ,भेडा ,वोका ,वाँगर प्रति गोटा पाठा	३०।००
	● राँगागोरु प्रतिगोटा ,	१००।००
२.	हाँस, कुखुरा, कालिज, बटाइ प्रति गोटा	१०।००
३.	रेडिमेट वा तान कपडा विक्री पसल	५०।००
४.	माछा विक्री गर्ने पसल	५०।००
५.	खसी, सँगुरको मासु विक्री पसल प्रति गोटा	१००।००
६.	फलामका औजार तथा सामान विक्री पसल	५०।००
७.	जुत्ता चप्पल आदि विक्री पसल	५०।००
८.	फलफुल, नास्ता ठेलामा राखि विक्री गर्ने पसल	२०।००
९.	चटपटे, बरफ, आईसक्रिम विक्री	२०।००
१०.	चिया पसल	२०।००
११.	साग, सब्जी, अदुवा, लसुन आदी (स्थानिय उत्पादनलाई छुट दिने)	२०।००
१२.	भाँडाकुँडा पसल	५०।००
१३.	भारमा सब्जी आदि ल्याई विक्री गर्ने	५०।००
१४.	टहरामा फलफुल साग सब्जी आलु पसल (स्थानिय उत्पादनलाई छुट दिने)	५०।००
१५.	फलफुल, सागसब्जी खुद्रा पसल (स्थानिय उत्पादनलाई छुट दिने)	५०।००
१६.	फोटो फ्रेमिङ्ग तथा विक्री पसल	५०।००
१७.	दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा मर्मत	५०।००
१८.	ढाकीमा ल्याई, दाल चामल पिठो च्युरा आदिमा प्रति ढाकी (स्थानिय उत्पादनलाई छुट दिने)	१०।००
१९.	विस्कृत चकलेट पाउरोटी साबुन आदी विक्री गर्ने किराना पसल	५०।००
२०.	मिठाई पसल	१००।००
२१.	खेल, तमासा, जादु, चटक आदिमा	१००।००
२२.	चिया नास्ता पसल	२०।००
२३.	चुरी, टिका, धागो आदि श्रृंगार सामाग्री	५०।००
२४.	बीउ, विजन विक्री गर्ने पसलमा	२०।००
२५.	जडीबुटी विक्री गर्नेसँग	५०।००
२६.	टहरामा सामाग्री विक्री गर्ने पसल	३०।००
२७.	गोलियाको लागि निकासी प्रति कि.वी.	७।००
२८.	सैलुन	२०।००
२९.	मोटरसाईकलमा सामान ल्याएर वेच्ने व्यवसायी	५०।००
३०.	तिन पाङ्ग्रे सवारी साधनमा सामान ल्याएर वेच्ने व्यवसायी	१००।००
३१.	चार पाङ्ग्रे सवारी साधनमा सामान ल्याएर वेच्ने व्यवसायी	२००।००
३२.	चिरानी काठ निकासी प्रति कि.वी. कुकाठ	२।००
३३.	अन्य	२०।००
नोट	व्यवसाय जरिमाना वापत १ वर्षको १५ प्रतिशत र हरेक वर्ष ५ प्रतिशतका दर थप गर्दै जाने	

व्यवसाय प्रमाणपत्र प्रतिलिपि प्रमाणित दस्तुर र संशोधनलाई दर्ताको २५ प्रतिशत दस्तुर लाग्ने छ ।
माथिल्लो अन्य निकायमा दर्ता गराउनुपर्ने तथा अनुमती लिनुपर्ने व्यवसायको हकमा सम्बन्धित निकायमा अनिवार्य रूपमा दर्ता गराउनु पर्नेछ ।
वन पैदावारसँग सम्बन्धित सेवा प्रवाह गर्दा सिफारिस समयमै राजश्व लिनु पर्नेछ ।

पशु तथा कृषि सेवा तर्फ

सि.नं.	विवरण	दर
१.	तरल नाईट्रोजन सहित प्रति ए.आई.	५०।००
२.	पशु भ्याक्सेटोमी	
	● गोरुराँगा प्रति गोटा ,	१००।००
	● सुँगुरभेडा प्रति गोटा ,बाखा ,	५०।००
३.	कृषि तर्फ	
	● परामर्श	निशुल्क
	● माटोपरिक्षण	५०।००

अनुसुची – ६
जडीबुटी तथा अन्य कर

सि.नं.	जडीबुटीको नाम	दर (प्रति के.जी)	विस्वा प्रति गोटा
१.	चिराईतो	५१००	-
२.	लौठसल्ला	२१००	०१५०
३.	मझीटो	२१००	-
४.	बीसजरा	५१००	-
५.	लोक्ता	५१००	-
६.	लोक्ता साधारण	२१००	-
७.	किवी	०१५०	३१००
८.	सुख्वा चिया	११००	०१५०
९.	सतुवा	१००१००	१०१००
१०.	धसिङ्घरे/लिम्चुङ्गबुङ्ग	०१४०	०१२५
११.	सिल्टिमु	०१००	५१००
१२.	खानक्या	५१००	२१००
१३.	चिमफिङ्ग	५१००	२१००

अन्य जडिबुटी

सि.नं.	जडीबुटीको नाम	दर (प्रति के.जी)
क) जरा तथा गानो जाति		
१	अनन्तमूल	२
२	अतिस	२
३	इन्द्रेणी	२
४	उन्यू	१
५	कचुर	२
६	काकोली	२
७	कामराज	२
८	वन तरुल भ्याकुर	३
९	कुचिला	२
१०	कुट्की	४
११	कुरिलो/सतावरी	५
१२	खसखस / उशीर	२
१३	गुजरगानो	२
१४	गुर्जो / गुडुची	५
१५	गोकुलधुप	२
१६	चुत्रो / दारूहल्दी	१
१७	जटामसी	१०
१८	जमानेमान्द्रो	२
१९	टुकीफूल	२

२०	नागरमोथे मोथे	२
२१	निरमसी / निरबिधी	२
२२	पदमचाल / अमलवेद	८
२३	पाखनवद / पाषाणभेद	७
२४	पाँचऔले	१०
२५	पिपला / पिपली	२
२६	वज्रदन्ती	२
२७	वन प्याज	२
२८	वनमुला	२
२९	बनलसुन	२
३०	बाटुलपाते	२
३१	बिदारीकन्द	२
३२	विलौने	२
३३	विष, विषमा	१०
३४	विषफेज	२
३५	बोझो	८
३६	भूतकेश	३
३७	ममिरा	२
३८	मुसली कालो।	२
३९	मुसली सेतो।	२
४०	लघुपत्र	२
४१	शटी	२
४२	सर्पगन्धा/ चाँदमरुवा	६
४३	सातगाढे	२
४४	सिस्नु	२
४५	सुगन्धवाल	२
४६	सेतकचिनी / कुकुरडाइनो	२
ख) वोक्रा जाति		
१	अर्जुन	२
२	ओखर काण्ड	२
३	ओखर फल।	२
४	अँगरी	२
५	काफल	२
६	कुटमिरो/ काल्चुरी	२
७	कोइरालो कचनार	२
८	चुत्रो/दारूहल्दी	१
९	छतिवन	२
१०	जमानेमान्द्रो	२
११	टटेलो/टोटला	२
१२	टाँकी	२
१३	दार / दारगिठी	२

१४	धूपी	४
१५	निम	२
१६	नेपाली दालचिनी, सिन्कौली	५
१७	पलास	२
१८	पावन, काउलो	२
१९	पैँथो	२
२०	बकाइनो	२
२१	बनखिरो/कुटज	२
२२	विलौने	२
२३	भोजपत्र	२
२४	भोर्ला	२
२५	सल्ला	४
ग) पाँत डाँठ जाति		
१	अदुवा घाँस	१
२	अमलवेद / पदमचाल / चुल्हे अमिलो / काराजचुल्ठी	४
३	असुरो / अडुस/ बासक	२
४	उन्यु	१
५	गुडमार	२
६	गुर्जो लहरा / गुडुची	६
७	घिउकुमारी	४
८	चुम्लानी	२
९	जगर / जिगर	२
१०	टोकला	२
११	टिगुरे सल्ला/टिगे सल्ला	२
१२	डाले चुक	२
१३	तालिसपत्र	२
१४	तितेपाती	१
१५	तेजपात	४
१६	दुधेलहरा/सरीवा	२
१७	धूपी	४
१८	नुनढीकी	२
१९	मजिठो	२
२०	मलाटा	२
२१	मसला	२
२२	लेमनग्रास, सिट्रोनेला, पामारोजा	२
२३	सिकाकाई	२
२४	सिस्नु	२
२५	सुनपाती	२
२६	सोमलता	२
२७	हिंगुवा/चियापाते	२
२८	करिपत्ता	२

घ) फूल र भुवा जाति		
१	असुरो, अडुस, वासक	२
२	आँकको भुवा	२
३	कोइरालो, कचनार	२
४	गुराँस / चिमाल	२
५	टटेलोफूल / टोटला	२
६	टुकीफूल	२
७	धंयरो	२
८	नागेश्वर, नारेश्वर	२
९	पदमपुष्कर	२
१०	बुकीफूल	१
११	मौवा तराई	२
१२	मौवा पहाडी	२
१३	रुखकमल	२
१४	सिमलको फूल	२
१५	सिमलको भुवा	२
१६	सुनपाती	२
ड) फल र बीज जाति		
१	अंडेर	२
२	अमला	४
३	अस्ना/ साज	२
४	इन्द्रजौ	२
५	इन्द्रेणी	२
६	उत्तिस	५
७	ओखर फल	२
८	कन्टकारी	२
९	काइयो फल	२
१०	काउसो	२
११	कालादाना	२
१२	कुचिला	२
१३	कुसुम	२
१४	कोइरालो/कचनार	२
१५	खयर	२
१६	खोटेसल्लाको बीउ	५
१७	चम्पावती/ चाँप	१०
१८	चिउरी	२
१९	चिलाउनेको गेडा	२
२०	जामुन	२
२१	जंगली गुलाब	२
२२	जंगली जीरा वनजिरा)	२
२३	जंगली ज्वानो	२

२४	टाप्रे	२
२५	टिमुर्	८
२६	डालेचुक	२
२७	ढालेकटुस	५
२८	तिगेडी	२
२९	देवदार	२
३०	धतुरो	१०
३१	धूपीको गोडा	२
३२	नागवेली	५
३३	नागेश्वर/ नारेश्वर	२
३४	निमको वीउ	२
३५	पलास	२
३६	पाङ्ग्रा	२
३७	पानीअमला	२
३८	पिपला, पिपली	२
३९	पैयुको फल	२
४०	बकाइनो	२
४१	वनकरेला	२
४२	बयर	२
४३	बरो	२
४४	वेत	२
४५	बेल	२
४६	भलायो	२
४७	भूजेत्रो, भूलेत्रो	२
४८	मौवा तराई	२
४९	मौवा पहाडी)	२
५०	रतीगेडी/ लालगेडी	२
५१	राजवृक्ष	२
५२	रामफल	२
५३	रिठ्ठा	२
५४	रुखकमलको फल	२
५५	रुद्राक्ष, भद्राक्ष	६
५६	रोहिणी, सिंदुरे	२
५७	लप्सी	३
५८	सजिवन	२
५९	सतिसाल	२
६०	सिसौ	२
६१	सिकाकाई/रसुल्ला	२
६२	सिमलको फल	२
६३	सीताफल	२
६४	सगन्धकोकिला, मलायागेडी	२

६५	हरौ	२
च) विरुवा जाति (प्रति गोटा)		
१	एक्लेवीर	२
२	कुम्कुम्	२
३	गुच्ची च्याउ	२
४	घोडताप्रे / ब्राहमी	२
५	चावा	२
६	सुनाखरी/ सुनगाभा/जिवन्ती/ गामाडोल	१०
७	इयाउ	२
८	टाप्रे	२
९	तितेपाती	१
१०	द्रोणपुष्पी	२
११	नागवेली	२
१२	पुदिना	२
१३	पुनर्नवा	२
१४	वनमारा	२
१५	भृंगराज	४
१६	यासा / यार्चधुन्वू	१००००
१७	साधारण च्याउ	२
१८	सिलाजिनेला	२
१९	हड्चुर	६
२०	हलहले	२
(छ) गमरेजिन, लोहवान जाति		
१	काकरसिगी	२
२	मइन	२
३	मह	२
४	लाहा/लोहवान	२
५	शिलाजित	१५
६	श्रीखण्ड काठ)	८
७	सालधुप	५
८	हिंग	३

तरकारी बाली

सि.नं.	तरकारीको नाम	दर (प्रति मनमा)
१.	आलू	१०।००
२.	मटर	३०।००
३.	मूला साग र अन्य समेत	५।००
४.	ग्राउन्ड एप्पल	५।००
५.	अन्य	५।००

नगदे बाली

सि.नं.	नगदे बालीको नाम	दर (प्रति के.जी)	विस्वा प्रति गोटा
१.	अलैंची	६।२५	०।२५
२.	अदुवा	०।५०	-
३.	कुचो	१।००	-
४.	हरियो चिया पत्ती प्रति गाडीमा रु.१०० लाग्ने छ ।		
५.	अन्य वस्तुको हकमा मुल्य अनुसार प्रति हजारमा रु. ०।५ लाग्ने छ ।		

अन्य

सि.नं.	विवरण	दर
१.	कोईला निकासी प्रति बोरा	५।००
२.	दाउरा निकासी प्रति ट्रयाक्टर	१००।००
३.	दाउरा निकासी प्रति पिकअप	५०।००
४.	ध्यू प्रति के.जि	३।५०
५.	छुर्पि प्रति के.जि	५।००
६.	चिज प्रति के.जि	५।००
७.	बाँस निकासी प्रति मिनिट्रक	१०००।००
८.	बाँस निकासी प्रति ट्रक	१५००।००
९.	बाँस निकासी प्रति ट्रयाक्टर	५००।००
१०.	अन्य विस्वा निकासी प्रति विस्वा	१।००
११.	कवाडी निकासी प्रति पिकअप	५००।००

अनुसूची -७

सवारी साधन कर

सि.नं.	सवारी साधनको किसिम	दर	नविकरण
१.	टाँगा, रिक्सा, अटो रिक्सा, विद्युतिय रिक्सा (ई-रिक्सा) दर्ता	२०००।००	१०००।००

अनुसूची -८

विज्ञापन कर

सि.नं.	विज्ञापनको किसिम	दर प्रति (वर्ग फिट) बार्षिक
१.	होडिङ्ग बोर्ड (व्यवसायिक)	५०।००
२.	होडिङ्ग बोर्ड (सुचना मूलक)	३०।००

अनुसूची -९

मनोरञ्जन कर

- प्रदेश सरकारको सरकारको आर्थिक ऐन अनुसार हुनेछ ।

अनुसुची-१०
बहाल विटौरी कर

सि.नं.	बहाल विटौरीको स्थान	दर
१.	गाउँपालिका भित्र भएको ऐलानी, प्रतिजग्गामा पब्लिकले घर बनाई बसोबास गरेमा प्रति वर्ष	१२०००।००
२.	गाउँपालिकाको देउराली क्षेत्रभित्र गाउँपालिका आफैले घरटहरा निर्माण गरि उपभोग गर्न दिएमा ठाउँ हेरी प्रति वर्ष	२४०००।००
३.	गाउँपालिकाको माईपोखरी क्षेत्रभित्र गाउँपालिका आफैले गेष्टहाउस निर्माण गरि उपभोग गर्न दिएमा प्रति कोठा प्रतिदिन	३५०।००
४.	गाउँपालिकाको सन्दकपुर क्षेत्रभित्र गाउँपालिका आफैले गेष्टहाउस निर्माण गरि उपभोग गर्न दिएमा प्रति कोठा प्रतिदिन	१०००।००
५.	गाउँपालिका कार्यालय परिसरमा क्यान्टिन शुल्क मासिक	२५००।००
६.	वडा कार्यालय परिसरमा क्यान्टिन शुल्क मासिक	१२००।००
७.	गाउँपालिकाले आफ्नो कार्यालय भाडामा लगाएमा	सरकारी नियमानुसार
८.	कभर्ड हल प्रति खेल	५०

अनुसूची-११
पाकिङ्ग शुल्क

सि.नं.	किसिम	दर	कैफियत
१.	बस, ट्रक, लहरी	५०१००	प्रति दिन
२.	भाडाका ट्याक्सी, टेम्पो, कार, जिप, भ्यान	२५१००	
३.	निजि ट्याक्सी, टेम्पो, कार, जिप, भ्यान	२५१००	
४.	भाडा तथा निजि ट्रयाक्टर, मिनिबस, मिनिट्रक	२०१००	
५.	मोटरसाइकल	१०१००	
	विदेशी नम्बर प्लेटका गाडीहरूको हकमा		
	● सि.नं. १ बमोजिमको सवारी साधन भएमा	१०००१००	
	● सि.नं. ३ बमोजिमको सवारी साधन भएमा	२००१००	
	● विदेशी मोटरसाइकल	५०१००	

अनुसूची-१२
ट्रेकीङ्ग शुल्क/कायोकिङ्ग/क्यानोइङ्ग/बन्जिजम्पिङ्ग र रयाफटिङ्ग शुल्क

सि.नं.	क्रियाकलपका नाम	दर (प्रति दिन)
१.	गाउँपालिका भित्र ट्रेकीङ्गमा आउने पर्यटक (प्रति व्यक्ति)	१५१००

अनुसूची-१३
सेवा, शुल्क, दस्तुर

सि.नं.	विवरण	दर
१.	मोही नामसारी सिफारिस	५००१००
२.	जग्गा नामसारी सिफारिस	३००१००
३.	श्रेस्ता अप्रमाणित जग्गा दर्ताको सिफारिस पाँच रोपनी भन्दा बढीको प्रति रोपनी रु. १०० का दरले थप	३००१००
४.	फिल्ड बुकमा घरवास कायम रहेको जग्गाको सिफारिस	५००१००
५.	मोही लागत कट्टाको सिफारिस एक रोपनी सम्म	५००१००
६.	मोही लागत कट्टाको सिफारिस एक रोपनी भन्दा बढी प्रति रोपनी थप	५०१००
७.	चार किल्ला प्रमाणित (प्रति कित्ता १०० को दर थप गर्दै जाने)	३००१००
८.	नागरिकता प्रमाणितको सिफारिस अनुसूची फारम सहित	२००१००
९.	नागरिकता प्रतिलिपि सिफारिस	२००१००
१०.	अंगिकृत नागरिकता सिफारिस	५००१००
११.	चालचलन प्रमाणित सिफारिस	३००१००
१२.	लक्षित वर्ग तथा अन्य सिफारिस	२००१००
१३.	नाम, उमेर, ठेगाना आदि सच्चयाउने सिफारिस	५००१००
१४.	बसोवास प्रमाणित	२००१००
१५.	नावालक सिफारिस	२००१००
१६.	जग्गामा घर भएको प्रमाणित	३००१००
	● नक्सा पास भएको	२००१००
	● पक्ककी घर नक्सा पास नभएको प्रति वर्ग फुट रु.	११००

	● कच्ची घर	५००।००
१७.	धारा/टेलिफोन जडान सिफारिस	३००।००
१८.	विद्युत जडान सिफारिस	
	● सिँचाईको प्रयोजन	०।००
	● थ्रि-फेज लाईन	१०००।००
	● घर नक्सा पास भएको घरको लागि	२००।००
१९.	संस्था दर्ता सिफारिस	५००।००
२०.	घर कोठा खोल्ने सिफारिस प्रति कोठा	५००।००
२१.	सहुलियत कोठको सिफारिस	२००।००
२२.	पेन्सन पट्टाको लागि सिफारिस	
	● नेपालको लागि	२००।००
	● भारतको लागि	१०००।००
	● अन्य देशको लागि	२०००।००
२३.	जमिन सर्जिमिन दस्तुर	५००।००
२४.	अपुताली जमिनको दस्तुर	१००००।००
२५.	मेलासर्कसको अनुमति सिफारिस ,	५०००।००
२६.	आगलागीको बीमा प्रयोजनको लागि सिफारिस	
	● सामान्य घर	५०।००
	● उद्योग व्यवसाय	२००।००
२७.	जिल्ला दैविक प्रकोप उद्धार समिति तथा वन कार्यालयलाई गरिने सिफारिस	५०।००
२८.	विवाहित, अविवाहित, आय, जिवित, जन्म आदि प्रमाणित	३००।००
२९.	विवाहित, अविवाहित, आय, जिवित, जन्म आदि प्रमाणित अंग्रेजीमा	५००।००
३०.	फोटोकपी प्रति पाना	५।००
३१.	हतियार नविकरण दस्तुर	५०००।००
३२.	न्यायिक दस्तुर	
	● उजुरी दर्ता	१००।००
	● प्रतिवाद दस्तुर	१००।००
	● मिलापत्र दस्तुर	३००।००
३३.	समिल दर्ता सिफारिस	३०००।००
३४.	समिल नामसारी सिफारिस	१०००।००
३५.	ग्यारेज दर्ता सिफारिस	२०००।००
३६.	ग्यारेज नामसारी सिफारिस	५००।००
३७.	पेट्रोल पम्प स्थापना सिफारिस	३०००।००
३८.	पेट्रोल पम्प नामसारी सिफारिस	१०००।००
३९.	प्राविधिक शिक्षण संस्था स्थापनाका लागि गरिने सिफारिस	२०००।००
४०.	प्राविधिक शिक्षण संस्था नामसारीका लागि गरिने सिफारिस	२०००।००
४१.	विद्यालय तथा क्याम्पसको कक्षा थप सिफारिस	५००।००
४२.	अन्य उद्योग दर्ता सिफारिस	५००।००
४३.	अन्य उद्योग नामसारी सिफारिस	५००।००

४४.	डिलर सिप सिफारिस	१०००।००
४५.	डिलर सिप नामसारी सिफारिस	१०००।००
४६.	रजिष्ट्रेशन प्रयोजनका लागि घर तथा वाटो प्रमाणित (ग्रावेल सडकले छोएको चोक बराबरको प्रति रोपनी रु. ३००।०० बाकीको हकमा प्रति रोपनी रु. १००।०० थप लाग्ने छ।)	विवरणमा उल्लेख भएक बमोजिम
४७.	नाता प्रमाणित सिफारिस	३००।००
४८.	अन्य सिफारिस	२००।००
४९.	चल, अचल सम्पत्ती मुल्याङ्कन प्रतिशतमा	०।२० प्रतिशतमा
५०.	व्यवसाय दर्ता सिफारिस	२००।००
५१.	सामाजिक सुरक्षा सिफारिस	निशुल्क
५२.	उपभोक्ता समिति सिफारिस	२००।००
५३.	कोपोमिस आवद्धता	२००।००
५४.	कोपोमिस पुर्ण विवरण भर्ने	१०००।००
५५.	तमशुक प्रमाणित एक लाख सम्म	२००।००
५६.	तमशुक प्रमाणित एक लाख एक देखि पाँच लाख सम्म	५००।००
५७.	तमशुक प्रमाणित पाँच लाख एक देखि पचास लाख सम्म	१०००।००
५८.	तमशुक प्रमाणित पचास लाख एक देखि एक करोड सम्म	२०००।००
५९.	लिखत प्रमाणित	३००।००

भु-सेवा सञ्चालन सेवा शुल्क

सि.नं.	विवरण	दर
१.	राजिनामा ससिम	१२००।००
२.	राजिनामा कित्ताकाट	१५००।००
३.	अंशबण्ड ससिम दुई जना	२०००।००
४.	अंशबण्ड ससिम प्रति व्यक्ति थप	५००।००
५.	अंश भरपाई ससिम दुई जना	२०००।००
६.	अंश भरपाई ससिम प्रति व्यक्ति थप	५००।००
७.	दृष्टिबन्धक	१०००।००
८.	हालको बकस ससिम	१२००।००
९.	हालको बकस कित्ताकाट	१५००।००
१०.	शेषपछिको बकसपत्र	१५००।००
११.	शेषपछिको बकसपत्र दा खा	१०००।००
१२.	दर्ता फारी ससिम	१२००।००
१३.	दर्ता फारी कित्ताकाट	१५००।००
१४.	शेषपछिको बकसपत्र बदर	५००।००
१५.	फोटोटाँस	५००।००
१६.	प्रतिलिपि पास	५००।००
१७.	अष्टोलोह पास	२०००।००
१८.	साधारण निवेदन	३००।००
१९.	हकछोड पत्र पास	१२००।००
२०.	नामसारी	१०००।००
२१.	हकबन्धी निवेदन	१०००।००

२२.	कपली तमसुक	७००।००
-----	------------	--------

घर नक्सा पास शुल्क

सि.नं.	विवरण	दर (प्रति वर्ग मिटर)
१.	पक्की भवन (RCC)	११०।००
२.	पिल्लर र विम साथै टिनको छाना भएको भवन	८५।००
३.	पक्की ढुङ्गा, इटा र सिमेन्ट जोडाई भएको पर्खाल र टिनको छाना भएको भवन	८०।००
४.	फलामको ट्रष्ट र टिनको छाना भएको भवन	८०।००
५.	सुख्खा ढुङ्गा माटोमा जोडाई भएको पर्खाल र टिनको छाना भएको भवन	५०।००
६.	काठको खम्वा, विम, भाटा र टिनको छाना भएको भवन	४०।००
७.	काठको खम्वा, विम, भाटा, बासको वेरा र टिनको छाना भएको भवन	२०।००
८.	ढुङ्गा वा इटाले बनेको कम्पाउण्ड घेरा	५०।००

जग्गा नापी शुल्क

सि.नं.	विवरण	दर
१.	दुई रोपनी सम्म	५००।००
२.	पाँच रोपनी सम्म	१०००।००
३.	दस रोपनी सम्म	१५००।००
४.	दश रोपनी भन्दा माथि	२०००।००

अनुसुची-१४

पर्यटक शुल्क

- प्रदेश सरकारको आर्थिक ऐनमा उल्लेख भएअनुसार

अनुसुची-१५

पूर्वाधार उपयोग सेवा शुल्क

सि.नं.	विवरण	दर (प्रति व्यक्ति)
१.	माईपोखरी, टोड्के झरना, छिन्टाप्पु अवलोकन	२०।००
२.	सन्दकपुर अवलोकन (आन्तरिक पर्यटक)	२०।००
३.	सन्दकपुर अवलोकन (भारतीय पर्यटक)	८०।००
४.	सन्दकपुर अवलोकन (तेस्रो मुलुक पर्यटक)	१००।००
५.	जौबारी ढापपोखरी जस्ता ठाउँहरुका लागि	२०।००
६.	दुर्लभ वन्यजन्तु तथा वनस्पति अवलोकन (आन्तरिक पर्यटक)	२००।००
७.	दुर्लभ वन्यजन्तु तथा वनस्पति (अवलोकन भारतीय पर्यटक)	५००।००
८.	दुर्लभ वन्यजन्तु तथा वनस्पति अवलोकन (तेस्रो मुलुक पर्यटक)	१०००।००
९.	डुङ्गा सयर	५०।००
१०.	ड्रोन क्यामेरा व्यक्तिगत (प्रति दिन)	२०००।००
११.	ड्रोन क्यामेरा फिलिम तथा डकुमेन्ट्री (प्रति दिन)	३०००।००
१२.	फिलिम सुटिङ्ग (प्रति दिन)	१०००।००
१३.	चिल्ड्रेन पार्क इन्ट्री शुल्क अन्य	२०।००
१४.	चिल्ड्रेन पार्क इन्ट्री शुल्क विद्यार्थी	१०।००
१५.	चिडियाखाना इन्ट्री शुल्क अन्य	२०।००
१६.	चिडियाखाना इन्ट्री शुल्क विद्यार्थी	१०।००
१७.	खेल मैदान मर्मत तथा सुरक्षा शुल्क (प्रति दिन)	१००।००
१८.	घोडसवारी र चौरी सवारी प्रति घण्टा	१००।००
१९.	बनभोज स्थल शुल्क	५००।००
२०.	संग्राहलय अवलोकन (आन्तरिक पर्यटक)	५०।००
२१.	संग्राहलय अवलोकन (भारतीय पर्यटक)	१००।००
२२.	संग्राहलय अवलोकन (तेस्रो मुलुक पर्यटक)	२००।००
२३.	संग्राहलय अवलोकन (विद्यार्थी)	२०।००
२४.	गाउँपालिकाको जेनेरेटर भाडामा लिएमा	१०००।०० प्रतिदिन
२५.	प्रोजेक्टर	६००।०० प्रतिदिन
२६.	कार्यालयको हल भाडामा लिएमा	१५००।०० प्रतिदिन
२७.	वडा कार्यालयको हल भाडामा लिएमा	५००।०० प्रतिदिन
२८.	आकास्मिक सडक मर्मत सम्भार दस्तुर प्रति दिन	
	क.बस, ट्रक, ट्याक्टर, लहरी	५०।००

	ख.पालिका भित्र नियमित संचालन हुने ट्याक्सी, ट्याम्पो, कार, जिप, भ्यान (मासिक)	३५०।००
	ग. ट्याक्सी, ट्याम्पो, कार, जिप, भ्यान	२०।००
	घ.मिनिबस, मिनि ट्रक	५०।००
२९.	विदेशी नम्बर प्लेटका गाडीहरुको हकमा	
	● क बमोजिमको सवारी साधन भएमा	१०००।००
	● ग बमोजिमको सवारी साधन भएमा	२००।००
	● विदेशी मोटरसाईकल	५०।००

७.निर्णय प्रकृया र अधिकार

कार्यपालिका सदस्यहरुको नामावली

सि.नं	पद	नाम थर	कैफियत
१.	अध्यक्ष	श्री तुला राम गुरुङ्ग	
२.	उपाध्यक्ष	श्री हरी बहादुर लुङ्गेली	
३.	सदस्य	श्री रहर कुमार राई	
४.	सदस्य	श्री सनम राई	
५.	सदस्य	श्री लील बहादुर बुर्जा	
६.	सदस्य	श्री ढाल बहादुर गुरुङ्ग	
७.	सदस्य	श्री यज्ञ बहादुर गुरुङ्ग	
८.	सदस्य	श्री नर माया थेवे	
९.	सदस्य	श्री वीनु राई	
१०.	सदस्य	श्री गोमा देवी विश्वकर्मा	
११.	सदस्य	श्री सुनिता धमाला	
१२.	सदस्य	श्री छत्र बहादुर दियाली	
१३.	सदस्य	श्री पासाङ्ग तेन्जी शेर्पा	
१४	सदस्य	सचिव श्री यादव राउत	

गाउँसभा सदस्यहरूको नामावली

सि.नं	पद	नाम थर
१	गा पा अध्यक्ष	श्री तुला राम गुरुङ्ग
२	उपाध्यक्ष	श्री हरी बहादुर लुङ्गेली
३	प्र.प्र.अ	श्री महेश राई
४	वडा अध्यक्ष	श्री रहर कुमार राई
५	वडा अध्यक्ष	श्री सनम राई
६	वडा अध्यक्ष	श्री लील बहादुर बुर्जा
७	वडा अध्यक्ष	श्री ढाल बहादुर गुरुङ्ग
८	वडा अध्यक्ष	श्री यज्ञ बहादुर गुरुङ्ग
९	का.पा सदस्य	श्री छत्र बहादुर दियाली
१०	का.पा सदस्य	श्री वीनु राई
११	का.पा सदस्य	श्री गोमा देवी विश्वकर्मा
१२	का.पा सदस्य	श्री सुनिता धमाला
१३	का.पा सदस्य	श्री पासाङ तेजी शेर्पा
१४	का.पा सदस्य	श्री नर माया थेवे
१५	सदस्य	श्री सिता कार्की क्षेत्री (जि स स सदस्य)
१६	सदस्य	श्री तोरण कुमार मुखिया
१७	सदस्य	श्री चेत बहादुर राई
१८	सदस्य	श्री दिल माया कमीनी
१९	सदस्य	श्री कृष्ण कुमारी गुरुङ्ग
२०	सदस्य	श्री अमृत राई
२१	सदस्य	श्री बोम बहादुर गुरुङ्ग
२२	सदस्य	श्री पुण्यवति निरौला रिजाल
२३	सदस्य	श्री कविता गहते
२४	सदस्य	श्री कमल प्रसाद निरौला
२५	सदस्य	श्री सोम बहादुर साउदेन
२६	सदस्य	श्री खोम माया दियाली
२७	सदस्य	श्री दिपक कुमार राई
२८	सदस्य	श्री दिपक राई
२९	सदस्य	श्री राजु खाम्दाक
३०	सदस्य	श्री कुमार गुरुङ्ग

योजना तर्जुमाका चरणहरु

गाउँपालिका वा नगरपालिकाले आफ्नो वार्षिक विकास योजना तर्जुमा गर्दा तपशिल बमोजिमको प्रकृया पुरा गर्नु पर्नेछ ।

बजेटको पूर्व तयारी

आय व्ययको प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण संघीय सरकारमा पेश गर्ने

गाउँपालिका वा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि आवश्यक पर्ने आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण राजस्व परामर्श समिति र बजेट तथा स्रोत अनुमान समितिको सिफारिसमा कार्यपालिकाबाट निर्णय गरी प्रत्येक वर्षको पुष मसान्त भित्र संघीय अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।

संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गर्ने

संघीय सरकारबाट राजश्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान वापत स्थानीय तहलाई आगामी आर्थिक वर्षमा उपलब्ध हुने श्रोतको विवरण फागुन मसान्त भित्र तथा प्रदेश सरकारबाट स्थानीय तहको लागि आगामी आ.व.मा प्राप्त हुने वित्तीय अनुदानको अनुमानित विवरण चैत्र मसान्त भित्र प्राप्त गर्ने ।

विषयगत क्षेत्र छुट्याउने:-

गाउँ वा नगर कार्यपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने विकास क्रियाकलापहरूलाई निम्न अनुसार विषयगत क्षेत्र तोकी कार्यपालिकाका सदस्यहरूलाई विषय क्षेत्रगत जिम्मेवारी दिनु पर्नेछ ।

- (क) **आर्थिक विकास:** यस क्षेत्र अन्तर्गत कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय जस्ता क्षेत्र समावेश गर्ने ।
- (ख) **सामाजिक विकास:** शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रबर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (महिला), बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक आदिजस्ता क्षेत्र समावेश गर्ने ।
- (ग) **पूर्वाधार विकास:** सडक तथा पुल (झोलङ्गे पुल समेत), सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार जस्ता क्षेत्र समावेश गर्ने ।
- (घ) **वन, वातावरण तथा विपद् व्यवस्थापन:** वन तथा भू-संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालन जस्ता क्षेत्र समावेश गर्ने ।
- (ङ) **सुशासन तथा संस्थागत विकास:** मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्छ्यौट, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा बिद्युतीय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय जस्ता क्षेत्र समावेश गर्ने ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण

स्थानीय राजस्व परामर्श समिति

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले आफ्नो कार्य क्षेत्रभित्र परिचालन गर्न सक्ने राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुनसक्ने राजस्वको अनुमान गर्ने प्रयोजनको लागि देहाय बमोजिमको एक स्थानीय राजस्व परामर्श समिति गठन गर्नु पर्नेछ ।

- | | | |
|---|---|-------------|
| (क)उपाध्यक्ष वा उपप्रमुख | - | संयोजक |
| (ख)प्रमुख प्रशासकीय अधिकृत | - | सदस्य |
| (ग)कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य मध्येबाट-१ जना महिलासहित २ जनासदस्य | | |
| (घ)निजी क्षेत्रको उद्योग बाणिज्य सम्बन्धी मान्यता प्राप्त संस्थाको गाउँ वा नगर तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि - सदस्य | | |
| (ङ)घरेलु तथा साना उद्योग सम्बन्धी मान्यता प्राप्त संस्थाकोनगर वा गाउँ तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि - सदस्य | | |
| (च)कार्यपालिकाको राजस्व महाशाखा/विभाग वा शाखा प्रमुख | - | सदस्य- सचिव |

राजस्व परामर्श समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ

- (क)राजस्व सम्बन्धी नीति वा कानूनको तर्जुमा, संशोधन, परिमार्जन र सोकोपरिपालनाको सम्बन्धमा आवश्यक परामर्श प्रदान गर्ने ।
(परामर्श दिँदा, कर वा गैरकर राजस्वको प्रस्ताव गर्दा वा भै रहेको कर वा गैरकर राजस्वमा परिवर्तन गर्नु पर्दा त्यसको औचित्य तथा त्यसबाट पर्ने प्रभाव समेतउल्लेख गरी प्रस्ताव तयार गर्ने । साथै नेपाल सरकार, अन्य प्रदेश वा स्थानीय तहले लगाएका कर वा गैरकर र त्यसका दरसँग यथासम्भव तादत्म्य हुने गरी गर्नु पर्ने ।)
- (ख) राजस्वका स्रोत दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने ,
- (ग) राजस्वका दर र क्षेत्र लगायतका आधारमा आन्तरिक आयको विश्लेषण र अनुमान गर्ने,
- (घ)स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको कर नीतिको सम्बन्धमा परामर्श दिने,
- (ङ)कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क, दस्तुर सम्बन्धमा परामर्श दिने,
- (च)राजस्व प्रशासन सुधारको लागि अन्य आवश्यक परामर्श दिने ।

स्थानीय राजस्व परामर्श समितिले राजस्व प्रक्षेपण गरी अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक वर्षको पौष १५ गते भित्र सम्बन्धित तहको कार्यपालिकामापेशगरी सक्नु पर्नेछ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति

गाउँपालिका तथा नगरपालिकामा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्न देहाय बमोजिमको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति रहने छ ।

(क)अध्यक्ष वा प्रमुख	संयोजक
(ख)उपाध्यक्ष वा उपप्रमुख	सदस्य
(ग)कार्यपालिकाका सदस्यहरु मध्ये महिला, दलित वा अल्पसङ्ख्यक समेतको प्रतिनिधित्व हुने गरी अध्यक्ष वा प्रमुखले तोकेको चार जनासदस्य	
(घ)प्रमुख प्रशासकीय अधिकृत	सदस्य-सचिव

समितिले आवश्यकता अनुसार सम्बन्धित कर्मचारी र विषय विज्ञलाई समितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्नेछ ।

खण्ड (ग) बमोजिम सदस्य तोक्दा अध्यक्ष वा प्रमुखले आफू सम्बद्ध राजनीतिक दलबाहेकको राजनीतिक दलको सदस्य समेतलाई तोक्नु पर्नेछ । तर कार्यपालिकामा अन्य राजनीतिक दलको प्रतिनिधित्व नभएको हकमा यो व्यवस्था लागु हुने छैन ।

स्रोत अनुमान तथा बजेट निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमहुनेछः-

(क) आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार तथा प्रदेशसरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्यआयको प्रक्षेपण गर्ने,

(ख)राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरी प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने,

(ग)आगामी आर्थिक वर्षको लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने,

(घ)विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने,

(ङ)नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, स्थानीय आर्थिक अवस्था, आन्तरिक आयको अवस्था समेतको आधारमा बजेट तथाकार्यक्रमकोप्राथमिकिकरणका आधार तय गर्ने,

(च)विषय क्षेत्रगत बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तय गर्ने,

(छ)स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा स्थानीय तहको आवश्यकता र निर्णय बमोजिमका अन्य कार्यहरु गर्ने ।

समितिले आफ्नो कार्य प्रत्येक वर्षको बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ । यसरी तयार भएको आगामी आर्थिक वर्षको बजेट सीमा प्रत्येक वर्षको बैशाख १५ गते भित्र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका वा नगरपालिकाकाविषयगतमहाशाखा/शाखा तथा वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

वजेट सीमा निर्धारण गर्ने विधि

गाउँपालिका तथा नगरपालिकाले वजेट सीमाको निर्धारण गर्दा देहाय बमोजिमको प्राथमिकताको आधारमा गर्नु पर्नेछः-

(क) गाउँपालिका वा नगरपालिका स्तरका गौरवका आयोजनाहरूको लागि आवश्यक रकम,

(ख) समपुरक कोष आवश्यक पर्ने आयोजनाको लागि चाहिने रकम,

(ग) सशर्त अनुदानको कार्यक्रमको लागि तोकिएको रकम,

(घ) दिगो विकासका लक्ष्य लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि आवश्यक पर्ने रकम,

(ङ) स्थानीय सरकार सञ्चालन ऐन बमोजिम गाउँपालिका/नगरपालिका आफैले गर्नु पर्ने अन्य अत्यावश्यक कार्यहरू,

(च) माथि उल्लिखित क्षेत्रलाई आवश्यक रकम विनियोजन गरिसकेपछि मात्र बाँकी रकम जनसंख्या, क्षेत्रफल, मानव विकासको अवस्था, पूर्वाधार विकासको अवस्था, विकास लागत, राजस्व परिचालनको अवस्था र लागत सहभागिताको अवस्था जस्ता बिषयलाई आधार मानी वडागत खर्चको आवश्यकता र औचित्यताको आधारमा वडागत वजेट सीमा निर्धारण गर्नुपर्नेछ । तर वडामा दामासाहीले वजेट विनियोजन गर्न पाइने छैन ।

(छ) वजेट सीमा निर्धारण गर्दा स्थानीय तहमा रहेको सामाजिक तथा साँस्कृतिक विविधतालाई आधार मानी यस्ता क्षेत्रको सशक्तिकरणको लागि आवश्यक पर्ने रकमको सीमा समेत निर्धारण गर्नु पर्नेछ ।

(ज) गाउँ वा नगरपालिकाको कूल वजेट सीमाबाट तलब भत्ता तथा कार्यालयसञ्चालनको लागि आवश्यक पर्ने वजेट छुट्याई अन्य कार्यक्रमको लागि वजेट सीमा निर्धारण गर्नुपर्नेछ । यसरी प्रशासनिक खर्चको लागि वजेट सीमा निर्धारण गर्दा राजस्व बाँडफाँटबाट प्राप्त रकम र आन्तरिक आयको रकम भन्दा बढी नहुने गरी गर्नुपर्नेछ ।

आयोजना प्राथमिकीकरणका आधार

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले बजेट सीमा निर्धारण गर्नुका अतिरिक्त अनुसूची ३ मा उल्लिखित ढाँचा अनुरूप आयोजना प्राथमिकीकरणका आधारहरू तय गर्नुपर्नेछ । वडा एवं गाउँपालिका तथा नगरपालिकास्तरमा आयोजना प्राथमिकीकरण गर्दा यसै अनुसूची ३ बमोजिम गर्नुपर्नेछ ।

बस्ती तहका योजना छनौट

बस्ती तहका योजना छनौट गर्दा निम्नानुसार गर्नु पर्नेछः

(क) वडा समितिले आफ्नो वडामा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई विभिन्न बस्ती/टोलको योजना तर्जुमा गर्न सहजीकरण गर्ने गरी जिम्मेवारी प्रदान गर्नुपर्नेछ ।

(ख) प्रत्येक वडाले वडा भित्रका वस्तीहरूमा योजना तर्जुमाको लागि बैठक हुने दिन, मिति र समय कम्तिमा तीन दिन अगावै सार्वजनिक सूचना मार्फत जानकारी गराउनु पर्नेछ ।

(ग)वस्तीतहका योजना छनौट गर्दा सो वस्ती भित्रका सबै बर्ग र समुदाय (महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, उत्पीडित बर्ग, पिछडा बर्ग, अल्पसंख्यक, सिमान्तकृत, युवा, बालबालिका, जेष्ठनागरिक, लैङ्गिकतथा यौनिकअल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको बर्ग आदि) को प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ ।

(घ)टोल/वस्तीमा हुने योजना तर्जुमा प्रकृत्यामा टोल-वस्ती भित्रका क्रियाशील सामुदायिक सस्थाहरु (टोल विकास सस्था, आमा समुह, बाल क्लव/सञ्जाल, युवा क्लव, नागरिक सचेतना केन्द्र, विभिन्न सरकारी कार्यालयबाट गठन भएका समूह जस्ता समूहहरु) लाई पनि सहभागी गराउनु पर्नेछ ।

माथि उल्लेख भए बमोजिमका सरोकारवालाहरुको अधिकाधिक सहभागिता हुने गरी वडासदस्यको संयोजनमा निर्धारित समय, मिति र स्थानमा उपस्थित भै योजनाछनौटकोसम्बन्धमा अन्तरक्रिया, छलफल, विमर्श गरी योजनाहरुको छनौट गर्नुपर्नेछ । यसरीछनौटभएका योजनाहरुको सूची संयोजकले लिखित रुपमा वडा समितिमा पठाउनु पर्नेछ ।

वडातहमा योजनाको छनौट तथा प्राथमिकीकरण

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिबाट प्राप्त वजेट सीमा र मार्गदर्शनकोआधारमा सम्बन्धित वडाहरुले वस्ती टोलबाट प्राप्त योजनाहरुमध्येबाट वडाको लागि प्राप्तवजेट सीमाको अधीनमा रही योजनाहरुको छनौट र प्राथमिकता निर्धारण समेत गरी वजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्नु पर्नेछ ।

वस्ती टोलबाट योजना माग गर्दा वडास्तरका महत्वपूर्ण योजनाहरु छुट भएको अवस्थामा वडा समितिले त्यस्ता योजनाहरु वडा समितिको वजेट सीमा भित्र रही औचित्यताको आधारमा समावेश गर्न सक्नेछ । वडाको वजेट सीमा भित्र कार्यान्वयन हुन नसक्ने गाउँ नगर स्तरीय महत्वपूर्ण आयोजनाहरु भएमा वडा समितिले गाउँ तथा नगरपालिकामा छुट्टै सूची पठाउन सक्नेछ ।

वडा समितिले आयोजनाहरुको प्राथमिकीकरण गर्दा स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले तोकेको आधारहरु बमोजिम गर्नुपर्नेछ ।

वजेट तथा कार्यक्रम तर्जुमा

वजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन

स्रोत तथा वजेट सीमा निर्धारण समितिबाट निर्धारण भएको आयको प्रक्षेपण, वितरणको खाका र वजेट सिमामा आधारित भै स्थानीय तहको वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्न देहाय बमोजिमको वजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गर्नु पर्नेछः-

(क)उपाध्यक्ष वा उपप्रमुख	संयोजक
(ख)विषयगत क्षेत्र हेर्ने गाउँ वा नगर कार्यपालिकाका सदस्यहरु	सदस्य
(ग) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(घ)योजना महाशाखा/विभाग वा शाखा प्रमुख	सदस्य सचिव

यस समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

- (क) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने,
- (ख) स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले दिएको वजेट सीमा भित्र रही वजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने,
- (ग) वजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेश गर्ने,
- (घ) योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने तथा योजना कार्यक्रम बिच आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने,
- (ङ) वजेट तथा कार्यक्रम सम्बन्धी स्थानीय तहको आवश्यकता बमोजिम अन्य कार्यहरु गर्ने।

बिषयगत योजना प्राथमिकीकरण

वजेट तथा कार्यक्रम समितिले वडाबाट प्राप्त योजनाहरुलाई स्थानीय तहको आवधिकयोजना, क्षेत्रगत नीतिहरु तथा स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले तयार गरेको आयोजना प्राथमिकीकरण आधार तथा मार्गदर्शन बमोजिम योजनाहरुलाई बिषयगत समितिहरुमा छलफल गराई विषयगत रुपमा प्राथमिकीकरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

मा व्यवस्था भए बमोजिमका देहाय बमोजिम प्रत्येक क्षेत्रहरुमा गठन हुने विषयगत समितिमा निम्न अनुसारको सदस्य रहने छन्:-

- (क) बिषय क्षेत्र हेर्ने कार्यपालिकाको सदस्य - संयोजक
- (ख) कार्यपालिकाले तोकेका कम्तिमा एक जना महिला सहित दुई जना कार्यपालिकाका सदस्य - सदस्य
- (ग) सम्बन्धित विभाग/महाशाखा/शाखा प्रमुख - सदस्य-सचिव

सम्बन्धित क्षेत्रमा एक भन्दा बढी शाखाहरु रहेको अवस्थामा कार्यपालिकाले कुनै एक जना शाखा प्रमुखलाई सदस्य सचिव तोकी अन्य शाखा प्रमुखहरुलाई सदस्यको रुपमा सहभागी गराउनु पर्नेछ ।

वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा

बिषयगत रुपमा प्राथमिकीकरण सहित पेश भएका योजनाहरुलाई वजेट तथा कार्यक्रम तर्जुमा समितिले कार्यक्रममा दोहोरो नपर्ने गरी देहाय बमोजिम योजनाको प्राथमिकीकरण र वजेट तर्जुमा गर्नु पर्नेछ ।

- (क) स्थानीय तहको आवधिक योजनाको सोंच, लक्ष्य, उद्देश्य, रणनीति
- (ख) स्थानीय तहको मध्यमकालीन खर्च संरचना
- (ग) वजेट तथा कार्यक्रम समितिबाट प्राप्त वजेट सीमा, मार्गदर्शन र योजना प्राथमिकीकरणका आधारहरु
- (घ) बिषयगत समितिबाट प्राथमिकीकरण भै नआएका तर गाउँपालिका/नगरपालिका स्तरका महत्वपूर्ण आयोजनाहरु (५.२.३. क, ख, ग, घ, ङ बमोजिमका योजनाहरु) छनौट गर्नु पर्ने भएमा स्पष्ट आधार र औचित्यसमेतको आधारमा वजेटको सुनिश्चितता हुने गरी त्यस्ता योजना समावेश गर्न सकिनेछ ।

(ड)स्थानीय तहको स्रोत साधनले मात्र योजना सम्पन्न गर्न संभव नभएका तर स्थानीय तहका अत्यावश्यक र तोकिएको मापदण्ड पूरा गरेका योजनाहरुलाई समपुरक अनुदानबाट संचालन गर्नको लागि प्रस्ताव गर्न सकिने छ ।

गाउँ वा नगर कार्यपालिकाबाट वजेट तथा कार्यक्रम स्वीकृति

वजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमान (वार्षिक वजेट) गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत गरी सभामा प्रस्तुत गर्नु पर्नेछ ।

गाउँ वा नगर सभाबाट वजेट तथा कार्यक्रम स्वीकृति

वजेट तथा कार्यक्रम प्रस्तुति:

गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत भएको वार्षिक वजेट तथा कार्यक्रम उपाध्यक्ष वा उपप्रमुख वा निजको असमर्थतामा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्य मार्फत असार १० गतेभित्र गाउँ वा नगर सभामा प्रस्तुत गरी सक्नु पर्नेछ । वार्षिक वजेट पेश गर्दा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम, आय व्ययको अनुमानित विवरण र मध्यमकालीन खर्च संरचना समेतको विवरण खुलाउनु पर्नेछ ।

वजेट तथा कार्यक्रम स्वीकृति:

- (क)गाउँ वा नगरसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमान (वार्षिक वजेट) सभामा पेश भएको १५ दिन भित्र छलफलको काम सम्पन्न गर्ने गरी कार्यतालिकाबनाउनु पर्नेछ ।
- (ख)सभामा छलफल सम्पन्न भएपछि सभाले वजेट पारित गर्ने वा सुझावसहित कार्यपालिकामा फिर्ता पठाउन सक्नेछ ।
- (ग)सुझाव सहित प्राप्त भएको वजेट उपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नु पर्ने नदेखिएमा कारण सहित ५ दिनभित्र पुनः सभामा पेश गर्नु पर्नेछ
- (घ) कार्यपालिकाबाट पुनः पेश भएको वजेट तथा कार्यक्रम असार मसान्त भित्र सम्बन्धित सभाले पारित गरिसक्नु पर्नेछ ।
- (ड) सभाले स्वीकृत गरेको वार्षिक वजेट तथा कार्यक्रम श्रावण १५ भित्र सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्ने छ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वेवसाईटमा समेत प्रकाशन गर्नु पर्नेछ ।

योजना कार्यान्वयन

- (क) गाउँ वा नगरसभाले पारित गरेको वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित गाउँ वा नगर कार्यपालिकाका प्रमुख वा अध्यक्षले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई वजेटको खर्चगर्ने अख्तियारी प्रदान गर्नु पर्नेछ ।
- (ख) अख्तियारी प्राप्त भएको १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम स्वीकृत गरी सम्बन्धित विभाग/महाशाखा/ शाखा/इकाइ प्रमुख र वडा सचिवलाई लिखित रूपमा योजना कार्यान्वयनको जिम्मा दिनुपर्नेछ ।

- (ग) योजना कार्यान्वयनको जिम्मा प्राप्त भएको मितिले ७ दिनभित्र सम्बन्धित विभाग/महाशाखा/शाखा र एकाइ प्रमुख र वडा सचिवले कार्यक्रम कार्यान्वयनकोकार्यतालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
- (घ) विभाग/महाशाखा/शाखा/एकाइ प्रमुख र वडा सचिवबाट पेश भएको कार्यान्वयनकार्ययोजनामा प्राविधिक क्षमता, योजनाको संवेदनशिलता, कार्यान्वयनप्राथमिकीकरण, नगद प्रवाहको अवस्था समेतको आधारमा कुनै संशोधन गर्नु पर्ने देखिएमा प्रमुख प्रशासकीय अधिकृतले सुझाव दिन सक्नेछ । यसरी प्राप्त भएको सुझाव समेतको आधारमा सम्बन्धित निकायले कार्यान्वयन कार्ययोजनामा संशोधन गरी ५ दिन भित्र पुनः पेश गर्नु पर्नेछ ।
- (ङ) सबै विभाग/महाशाखा/शाखा/इकाइ प्रमुख र वडा सचिवबाट प्राप्त कार्ययोजनालाई प्रमुख प्रशासकीय अधिकृतले एकत्रित गरी एकीकृतकार्यान्वयन कार्ययोजना कार्यपालिका समक्ष पेश गर्नु पर्नेछ ।

योजना कार्यान्वयन विधि

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, खरिद नियमावली, आर्थिक कार्यविधि ऐन तथा नियमावली र स्थानीय तहहरूले संविधान तथा अन्य प्रचलित कानूनको अधिकार क्षेत्र भित्र रही निर्माण गरेका ऐन नियम अनुसार कार्यान्वयन गर्नु पर्नेछ । गाउँपालिका वा नगरपालिकाले आर्थिक वर्ष शुरु भएको एक महिना भित्र आफ्नो वार्षिक खरिद योजना र गुरुयोजना स्वीकृत गरी सो अनुरूप खरिद कार्यको व्यवस्थापन गर्नुपर्नेछ ।

अनुगमन तथा सुपरिवेक्षण समिति

अनुगमन तथा सुपरिवेक्षण समितिको गठन

गाउँपालिका वा नगरपालिकाबाट सञ्चालित योजनाको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताको आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिनको लागि निम्न अनुसारको अनुगमन तथा सुपरिवेक्षण समिति गठन गर्नु पर्नेछ ।

(क) उपाध्यक्ष वा उपप्रमुख	संयोजक
(ख) अध्यक्ष वा प्रमुखले तोकेका एक जना महिलासहित कार्यपालिकाका सदस्यहरू मध्येबाट दुई जना सदस्य - सदस्य	
(ग) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(घ) प्रमुख, योजना विभाग/महाशाखा/शाखा/एकाइ	सदस्य- सचिव

उक्त समितिमा आवश्यकता अनुसार कार्यपालिकाका अन्य सदस्य तथा विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

अनुगमन तथा सुपरिवेक्षण विधि:

(क) कार्यपालिकामा एकीकृत कार्यान्वयन कार्ययोजना पेश गरेको १५ दिनभित्र अनुगमन तथा सुपरिवेक्षण समितिले वार्षिक अनुगमन कार्ययोजना बनाई कार्यान्वयन गर्नु पर्नेछ ।

(ख) अनुगमन तथा सुपरिवेक्षण समितिले गरेको कामको प्रतिवेदन प्रत्येक २ महिनामा पेश गरी कार्यपालिकाको बैठकमा छलफल गर्नु पर्नेछ ।

(ग) कार्यपालिकाले अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समेतको आधारमा योजना कार्यान्वयनमा देखिएका त्रुटिहरू सच्याउन तथा समयरगुणस्तर कायम गर्न सम्बन्धित पक्ष (उपभोक्ता समिति, निर्माण व्यवसायी, परामर्शदाता, तथा कर्मचारी) लाई आवश्यक निर्देशन दिनु पर्नेछ । अनुगमन तथा सुपरिवेक्षण समितिले दिएको निर्देशन पालना गर्नु सम्बन्धित पक्षको जिम्मेवारी हुनेछ ।

वडास्तरीय अनुगमन समिति

आफ्नो वडाभित्र सञ्चालित योजनाको लागत, परिमाण, समय सीमा रगुणस्तरीयताका आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिनको लागि निम्न अनुसारको वडास्तरीय अनुगमन समिति गठन गर्नु पर्नेछ ।

(क) सम्बन्धित वडाको वडाध्यक्ष	संयोजक
(ख) वडा सदस्यहरू	सदस्य
(ग) वडा सचिव	सदस्य- सचिव

उक्त समितिमा आवश्यकता अनुसार अन्य कर्मचारीलाई आमन्त्रण गर्न सकिनेछ । समितिले अनुगमन गर्दा देखिएका विषयका सम्बन्धमा अनुगमन तथा सुपरिवेक्षण समितिलाई नियमित रूपमा जानकारी गराउनु पर्नेछ ।

आयोजनाको मूल्याङ्कन गाउँपालिकाले ५ करोड, नगरपालिकाले १० करोड र उपमहानगरपालिका र महानगरपालिकाले २५ करोड भन्दा बढी लागतका आयोजनाको योजना सम्पन्न भएको २ वर्षभित्र तेस्रो पक्षबाट प्रभाव मूल्यांकन गराउनु पर्ने छ ।

गाउँपालिका वा नगरपालिकाबाट सञ्चालित योजनाको कार्यसम्पन्नप्रतिवेदनरनिङ्ग विल, आवश्यक विल भरपाई, सार्वजनिक परीक्षण प्रतिवेदन र नियमानुसार पेश गर्नुपर्ने अन्य आवश्यक कागजातको आधारमा रकम भुक्तानी गर्नु पर्नेछ ।

राजस्व सुधार कार्ययोजना तर्जुमा श्रृङ्खला

- राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी निर्णय र समय सारिणी निर्धारण
- योजना तर्जुमाको कार्यदल गठन
- योजना तर्जुमाका लागि आवश्यक सन्दर्भ सामग्रीहरूको संकलन तथा अध्ययन
- प्रारम्भिक कार्यशालाको आयोजना
- सूचना तथा तथ्यांक संकलन एवम् विश्लेषण
- राजस्व सुधार कार्ययोजना तयारी (प्रारम्भिक)
- योजनाको मस्यौदा तयारी
- राजस्व संभावना विश्लेषण र राजस्व प्रक्षेपण
- मस्यौदाको पुनरावलोकन र सुझाव संकलन

- अन्तिम मस्यौदा तयारी
- कार्यपालिकाबाट स्वीकृति

८.निर्णय उपर उजुरी सुन्ने अधिकारी

क्र सं	निर्णयको विषय	उजुरी सुन्ने अधिकारी	कैफियत
१	कार्यपालिका र गाउँसभा	अध्यक्ष	
२	न्यायीक समिति	उपाध्यक्ष	
३	विषयगत समिति	समिति संयोजक	
४	वडा समिति	वडाध्यक्ष	
५	प्रशासनिक निर्णय	प्रमुख प्रशासकीय अधिकृत	

९.अपेक्षित काम र परिमाण

कार्यालयबाट सम्पादन गरिएका/गरिने अपेक्षित कार्यहरूको विवरण।

- यस गाउँपालिका वा मातहतका कार्यलयमा रहेको कर्मचारीहरूको सुपरिवेक्षण तथा नियन्त्रण समय समयमा भैरहेको ।
- कर्मचारीहरूलाई दण्ड र पुरस्कारमा आधारित कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- यस गाउँपालिकाको ५ वटै वडा कार्यालय तथा मातहतका निकायहरूको प्रशासनिक काम कारबाहीलाई समन्वय गर्ने वा गराउने कार्य भई रहेको । सो अनुसार सेवाग्राहीहरूले कार्यालयबाट हुने प्रशासनिक कामकाजहरू समयमा नै चुप्तदुरुप्त हिसाबले पाईरहेको ।
- गाउँपालिकाको आ.ब.२०८०/०८१ को बजेट नीति तथा कार्यक्रम अनुसार प्रथम चौमासिकमा गर्नु पर्ने कार्यहरूको सम्पादन ।

१०.कार्यालय प्रमुख र सूचना अधिकारी

क्र.सं.	नाम	पद	सम्पर्क नं	फोटो
१	यादव राउत	प्रमुख प्रशासकीय अधिकृत	९८०१४५१७४१	
२	टीका देवी वस्नेत	सूचना अधिकारी	९८०४९३६५५४ ९८४२१०७५४४	

११.स्थानीय ऐन नियम विनियम तथा निर्देशिकाहरु

क्र. सं.	कानूनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिकामा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
१	गाउँकार्यपालिका कार्यसम्पादन नियमावली २०७४	नियमावली	कार्यपालिका	२०७४/०४/२१	२०७४/०४/२१	२०७४/०४/२१
२	गाउँकार्यपालिका बैठक संचालन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२१	२०७४/०४/२१	२०७४/०४/२१
३	स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२२	२०७४/०४/२२	२०७४/०४/२२
४	गाउँकार्यपालिकाको कार्यविभाजन नियमावलि २०७४	नियमावली	कार्यपालिका	२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
५	गाउँसभा संचालन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
६	अधिकारको प्रमाणिकरण			२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
७	वातावरण तथा सरसफाइ कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
८	टोलविकास संस्था गठन तथा संचालन निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
९	कर्मचारी कल्याणकोष निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
१०	विनियोजन ऐन २०७४	ऐन	गाउँसभा	२०७४/०४/२८	२०७४/०४/२८	२०७४/०४/२८
११	आर्थिक ऐन २०७४	ऐन	गाउँसभा	२०७४/०४/२८	२०७४/०४/२८	२०७४/०४/२८
१२	आचारसंहिता जनप्रतिनिधि २०७४		गाउँसभा	२०७४/०४/३०	२०७४/०४/३०	२०७४/०४/३०
१३	शिक्षा नियमावली २०७४	नियमावली	कार्यपालिका	२०७४/१०/०३	२०७४/१०/०३	२०७४/१०/०३
१४	एफ.एम रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/१०/१५	२०७४/१०/१५	२०७४/१०/१५
१५	स्थानीय तहको सरकारवाट गरिने वजार अनुगमन निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/१०/१५	२०७४/१०/१५	२०७४/१०/१५
१६	स्थानीय तहको सहकारी ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१७	आर्थिक कार्यविधि नियमित गर्न वनेको ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१८	कृषि व्यवसाय प्रवर्धन सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१९	स्थानीय तहको राजपत्र सम्वन्धि कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/१२/१२	२०७४/१२/१२	२०७४/१२/१२

क्र. सं.	कानूनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिकामा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
१	एकिकृत सम्पतिकर व्यवस्थापन नमुना कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०५	२०७५/०३/०५	२०७५/०३/०५
२	स्थानिय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०७	२०७५/०३/०७	२०७५/०३/०७
३	स्थानिय तहमा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०८	२०७५/०३/०८	२०७५/०३/०८
४	वाल अधिकार संरक्षण तथा संवर्धन कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०८	२०७५/०३/०८	२०७५/०३/०८
५	स्थानीय उर्जाविकास निर्देशिका २०७५	निर्देशिका	कार्यपालिका	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
६	न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
७	मेलमिलाप कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
८	सन्दकपुर गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न वनेको ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
९	विनियोजन ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
१०	अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सा.सु कार्यक्रम सञ्चालन कार्यविधि ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१८	२०७५/०३/१८	२०७५/०३/१८
११	स्थानीय तहको आर्थिक ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०४/१
१२	घ वर्गको निर्माण व्यवसायीको इजातपत्र सम्बन्धि कार्यविधि २०७५	कार्यविधि	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
१३						
१४						
१५						
१६						
१७						
१८						
१९						

कानूनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिका मा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
कर तथा गैरकर राजश्व लगाउन र उठाउने कानून २०७६	ऐन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०९
विनियोजन ऐन २०७६/आर्थिक ऐन २०७६	ऐन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०९
लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योग दर्ता, नवीकरण, खारेजी तथा प्रबर्द्धन सम्बन्धि ऐन, २०७६	ऐन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०९
सन्दकपुर गाउँपालिका, संस्था दर्ता ऐन, २०७६	ऐन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०९
सन्दकपुर जलस्रोत कार्यविधि, २०७६	कार्यविधि	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
संस्था दर्ता सम्बन्धि नियमावली २०७६	नियमावली	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
व्यवसाय कर कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
स्थानीय कृषक समूह गठन निर्देशिका २०७६	निर्देशिका	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
कोभिड १९ रोकथाम तथा उपचार कोष संचालन कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/२६	२०७६/१२/२६	२०७६/१२/२६
कोरोना राहत मापदण्ड कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/२६	२०७६/१२/२६	२०७६/१२/२६
खेलकुद निर्देशिका २०७६	निर्देशिका	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/१२/३०
मजदुर कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०
घर वहाल कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०
सन्दकपुर गाउँपालिकाको कर्मचारी व्यवस्थापन ऐन २०७६	ऐन	गाउँसभा	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
संस्थाको अभिलेख व्यवस्थापन ऐन २०७६	ऐन	गाउँसभा	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
गाउँयुवा परिषद सञ्चालन कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
भकारो सुधार कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०

१२ आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण/ लेखा शाखा



सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, इलाम
कार्यालयको कोड : ८०१०३५०६३००
Sectors wise Budget vs Expenditure

रु. हजारमा

आ.व. : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८१/०७/१२					
क्र.सं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	६,६०,३९,२८४.९६	७,५८,३५८.००	१.१४	६,५२,८०,९२६.९६
१	कृषि	७८,६०,०००.००	०.००	०	७८,६०,०००.००
२	उद्योग	३३,५०,०००.००	१,३७,६०८.००	४.११	३२,१२,३९२.००
३	पर्यटन	८३,५१,३३२.९६	३,००,०००.००	३.५९	८०,५१,३३२.९६
४	सहकारी	५,५०,०००.००	०.००	०	५,५०,०००.००
५	जलश्रोत तथा सिंचाई	४,२६,५७,९५२.००	०.००	०	४,२६,५७,९५२.००
६	बन	१,००,०००.००	०.००	०	१,००,०००.००
७	पशुपन्छी विकास	३१,७०,०००.००	३,२०,७५०.००	१०.११	२८,४९,२५०.००
२	सामाजिक विकास	१७,७१,३४,०६५.७०	३,४५,२७,०७०.६४	१९.४८	१४,२६,०६,९९५.०६
१	शिक्षा	१२,०८,०२,०००.००	२,८३,२८,७६६.००	२३.४५	९,२४,७३,२३४.००
२	स्वास्थ्य	४,३०,२२,०००.००	५२,३४,०३६.६४	१२.१७	३,७७,८७,९६३.३६
३	खानेपानी तथा सरसफाई	१५,४९,०००.००	०.००	०	१५,४९,०००.००
४	भाषा तथा संस्कृति	१९,००,०००.००	०.००	०	१९,००,०००.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	४२,१४,४९१.००	१,९९,८००.००	४.७४	४०,१४,६९१.००
६	युवा तथा खेलकुद	३१,९८,५७४.७०	२,९२,९५०.००	९.१६	२९,०५,६२४.७०
७	सामाजिक सुरक्षा तथा संरक्षण	२४,४८,०००.००	४,७१,५१८.००	१९.२६	१९,७६,४८२.००
३	पूर्वाधार विकास	८,६७,११,८०७.३४	२१,४९,०५६.६७	२.४८	८,४५,६२,७५०.६७
१	यातयात पूर्वाधार	७,२१,७१,५४८.५४	११,६४,२३१.१३	१.६१	७,१०,०७,३१७.४१
२	भवन, आवास तथा सहरी विकास	५६,३८,०००.००	०.००	०	५६,३८,०००.००
३	उर्जा	१,००,०००.००	०.००	०	१,००,०००.००
४	संचार तथा सूचना प्रबिधि	२,३६,२५८.८०	०.००	०	२,३६,२५८.८०
५	सम्पदा पूर्वाधार	७९,६६,०००.००	९,८४,८२५.५४	१२.३६	६९,८१,१७४.४६
६	बिज्ञान तथा प्रबिधि	१,००,०००.००	०.००	०	१,००,०००.००
७	पुननिर्माण	५,००,०००.००	०.००	०	५,००,०००.००
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२,६४,४७,०००.००	१४,९३,१४८.२५	५.६५	२,४९,५३,८५१.७५

१	वातावरण तथा जलवायु	२१,२८,०००.००	८२,८३०.००	३.८९	२०,४५,१७०.००
२	विपद व्यवस्थापन	१६,००,०००.००	०.००	०	१६,००,०००.००
३	मानव संसाधन विकास	१४,१५,०००.००	७,००,०००.००	४९.४७	७,१५,०००.००
४	परराष्ट्र	९६,०००.००	०.००	०	९६,०००.००
५	कानून तथा न्याय	८,००,०००.००	२५,८३०.००	३.२३	७,७४,१७०.००
६	शासन प्रणाली	२३,६३,०००.००	०.००	०	२३,६३,०००.००
७	तथ्यांक प्रणाली	५०,०००.००	०.००	०	५०,०००.००
८	श्रम तथा रोजगारी	८५,००,०००.००	१,३७,०६७.००	१.६१	८३,६२,९३३.००
९	योजना तर्जुमा र कार्यन्वयन	२५,००,०००.००	०.००	०	२५,००,०००.००
१०	अनुगमन तथा मूल्यांकन	४५,०००.००	०.००	०	४५,०००.००
११	प्रशासकीय सुशासन	२२,००,०००.००	१२,६००.००	०.५६	२१,८७,४००.००
१२	वित्तीय सुशासन	४७,५०,०००.००	५,३४,८२१.२५	११.२६	४२,१५,१७८.७५
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,१३,७८,१८२.३३	१,२८,४६,७९७.५२	१८	५,८५,३१,३८४.८१
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,१३,७८,१८२.३३	१,२८,४६,७९७.५२	१८	५,८५,३१,३८४.८१
कुल जम्मा		४२,७७,१०,३४०.३३	५,१७,७४,४३१.०८	१२.१	३७,५९,३५,९०९.२५

१४. गत आ. व. मा सम्पन्न गरिएका प्रमुख कार्य/क्रियाकलाप

सि.नं.	सम्पन्न भएका योजना/ कार्यक्रम	सम्पन्न हुन नसकेका योजना/कार्यक्रम	सम्पन्न हुन नसक्नुका कारण
१	कृष्णभीर, जमुना, जौबारी सडक निर्माण	कवर्डहल निर्माण	
२	कोन्द्रे प्याङ्ग झो.पु.	माईपोखरी जोरपोखरी एकिकृत पर्यटन पूर्वाधार निर्माण	
३	डम्बर सिंह सुनुवार बहुसांस्कृतिक संग्रहालय	१५ सैय्याको सन्दकपुर अस्पताल निर्माण	
४	देउराली माईपताल जितपाले टेकेगोलाई रामखर्क सडक		

१५. गाउँपालिकाको वेवसाइट र इमेल ठेगाना

www.sandakpurmun.gov.np

sandakpurrm@gmail.com

१६. गाउँपालिकाले वैदेशिक सहायता ऋण अनुदान एवं प्रविधिक सहयोग र सम्झौता

- गाउँपालिकाले वैदेशिक सहायता ऋण अनुदान एवं प्रविधिक सहयोग र सम्झौता हाल सम्म नभएको।

१७.यस गाउँपालिकाको विभिन्न वडा कार्यालय/अन्य कार्यालय तथा शाखाहरुबाट चौथो त्रैमासिक सम्पादन भएको योजना तथा कार्यक्रमहरु प्रगति विवरणहरु



**सन्दकपुर गाँउपालिका
१ नं.वडा कार्यालय**



पत्र संख्या :- २०८१/०८२

चलानी नं. :- १३४

कोसी. प्रदेश, नेपाल

मिति:- २०८१-०७-०४

श्री सन्दकपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
माबुमोड देउराली, इलाम ।

विषय: त्रैमासिक प्रगति विवरण पठाइएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस सन्दकपुर गाउँपालिका वडा नं-१ मा आ.ब.२०८१/०८२ को त्रैमासिक रुपमा सम्पादन गरिएका कामहरुको प्रगति विवरण तपशिल बमोजिमको ढाँचामा पठाइएको व्यहोरा अनुरोध छ।

तपशिल:

महिना	विवरण								राजश्व	
	दर्ता	चलानी	सिफारिस	बैठक	नाता /अन्य प्रमाणित	मेलमिलाप	अनुगमन	कार्यक्रम	आम्दानी	मालपोत
साउन	२२	४२	४०	२	२	छैन	२	३	१६१५०।-	४७४६३.१३
भदौ	३०	६२	५५	२	७	छैन	१	२	४३०८७.९५।	१९०४६
असोज	३१	२६	२०	२	६	छैन	१०	०	८७७१.८०।-	१००५०
जम्मा	८३	१३०	११५	६	१५	छैन	१३	५	६८००९.७५।	७६५५९.१३।

सन्दकपुर गा.पा वडा न.१ आ.ब २०८१/०८२ को व्यक्तिगत घटना दर्ताको त्रैमासिक प्रतिवेदन

महिना	विवरण					
	जन्म दर्ता	मृत्यु दर्ता	सम्बन्ध विच्छेद	बिबाह दर्ता	बसाई सरी आएको परिवार	बसाई सरी गएको परिवार
साउन	३	४	०	१	०	०
भदौ	८	२	०	१	०	१
असोज	१	१	०	२	०	०
जम्मा:-	१२	७	०	४	०	१

maipokharinew@gmail.com phn-9814942889

दिवशा राई
वडा सचिव



सन्दकपुर गाउँपालिका
(Sandakpur Rural Municipality)
२ नं. वडा कार्यालय
(2 No. Ward Office)



प.स. २०८१/०८२
च.नं. १७१

माइमझुवा, इलाम (Maimajhuwa, Ilam)
कोशी प्रदेश, नेपाल (Koshi Province, Nepal)

मिति: २०८१/०७/०२

श्री सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
माबुमोड देउराली, इलाम ।


विषय: पहिलो त्रैमासिक प्रगति विवरण पठाईएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस सन्दकपुर गाउँपालिका वडा नं.२ वडा कार्यालयको आ.ब. २०८१/०८२ सालको पहिलो त्रैमासिक प्रगति विवरण तपशिल बमोजिम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपशिल:-

क्र. स.	विवरण	श्रावण	भदौ	असोज	जम्मा संख्या	कैफियत
१.	दर्ता	१८	४४७	१०	४७५	
२.	चलानी	६९	७४	२६	१६९	
३.	सिफारिस	६०	६५	२५	१५०	
४.	फाईलिङ्ग	६	२	२	१०	
५.	नागरिकता	८	३	१	१२	
६.	नाता प्रमाणित	१	६	०	७	
७.	व्यक्तिगत घटना दर्ता	१३	७	१	२१	
८.	राजश्व संकलन	१,१९,५३०.००/-	७३,८६६.००/-	२१,८३९.००/-	२,१५,२२७.००/-	
९.	बैठक तथा कार्यक्रम	२	४	३	९	
१०.	मेलमिलाप	०	०	०	०	
११.	अनुगमन	०	०	०	०	

(अक्षरुपी:- दुई लाख पन्ध्र हजार दुई सय सत्ताइस रुपैया मात्र)


हेमराज कार्की
वडा सचिव

E-mail:- maimajhuwa02@gmail.com



प.स.: २०८१/०८२

च.नं २८६

सन्दकपुर गाउँपालिका
३ नं. वडा कार्यालय



मिति : २०८१/०७/०२

श्री सन्दकपुर गाउँपालिका,
गाउँ कार्यपालिकाको कार्यालय,
माबुमोड, देउराली, इलाम ।

विषय: पहिलो त्रैमासिक रिपोर्ट पठाईएको सम्बन्धमा ।

प्रस्तुत विषयमा सन्दकपुर गाउँपालिका वडा नं ३ को आ.व २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति विवरण तपशिल बमोजिम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपशिल:-

क्र.स.	विवरण	साउन	भदौ	असोज	जम्मा संख्या	कैफियत
१.	दर्ता	२४४	२२२	२०	४८६	
२.	चलानी	११४	१०४	६२	२८०	
३.	सिफारिस	९३	८८	५७	२३८	
४.	फाईलिङ्ग	१२	११	१०	३३	
५.	नागरिकता	१६	१०	२	२८	
६.	नाता प्रमाणित	५	६	३	१४	
७.	व्यक्तिगत घटना दर्ता	१२	१०	८	३०	
८.	राजस्व संकलन	१,०३,३९२/-	९४,०१९/-	२१,०००/-	२१८,४११/-	
९.	बैठक तथा कार्यक्रम	४	३	३	१०	
१०.	मेलमिलाप	१	०	१	२	

(अक्षरेपी रु:-दुई लाख अठार हजार चार सय एघार रुपैया मात्र) ।

सुशिला लुइटेल्
फिल्ड सहायक



सन्दकपुर गाउँपालिका
४ नं. वडा कार्यालय



प.स.: २०८१/८२

च.नं.: १६८

मावु, इलाम
कोशी प्रदेश, नेपाल

Date/मिति: २०८१/०७/०२

विषय: कामको संख्यात्मक विवरण पठाइएको बारे ।

श्री सन्दकपुर गाउँ कार्यपालिकाको कार्यालय,
मावुमोड, देउराली, इलाम ।

प्रस्तुत विषयमा सन्दकपुर गाउँपालिका, ४ नं. वडा कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक (श्रावण, भाद्र र असोज) मा सम्पन्न भएका कामहरुको विवरण तपसिल बमोजिमको ढाँचामा पठाइएको व्यहोरा निवेदन गरिन्छ ।

तपसिल:

वडा नं.- ४		महिना- श्रावण भाद्र र असोज				
सि.नं.	कामको विवरण	श्रावण	भाद्र	असोज	जम्मा	कैफियत
१	दर्ता	९	१५	१३	३७	
२	चलानी	७८	५९	४०	१७७	
३	फाइलिङ्ग	१२	६	४	२२	
४	सिफारिस	४१	२६	७	७३	
५	पञ्जिकरण	२२	६	५	३३	
६	राजस्व संकलन	११४४३१.३५	३३८४२.६	२१९८७.१	१७०२६१.०५	
७	वैठक	२	३	४	९	
८	नाता प्रमाणित	१	२	२	५	
९	मेलमिलाप	२	०	०	२	
१०	अनुगमन	८	६	३	१७	
११	कार्यक्रम	२	४	७	१३	
१२	सामाजिक सुरक्षा				३६,५३,६१२/-	
१३	अन्य					

द्वारिकाधोस घिमिरे
वडा सचिव

द्वारिकाधोस घिमिरे
वडा सचिव



सन्दकपुर गाउँपालिका
५ नं. वडा कार्यालय



पत्र संख्या :- ०८१/०८२

चलानी नं. :- १३६

कोशी प्रदेश, नेपाल

मिति:- २०८१/०७/०४

विषय:- कामको संख्यात्मक विवरण पठाइएको बारे

श्री सन्दकपुर गाउँपालिका कार्यालयको कार्यालय

माबुमोड, देराली इलाम ।

पस्तुत विषयमा सन्दकपुर गाउँपालिका ५ नं. वडा कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक श्रावण, भाद्र र असोज मा सम्पन्न भएका कामहरूको विवरण तपशील बमोजिम पठाइएको व्यहोरा अनुरोध छ ।

तपशील:

वडा नं. ५		महिना - श्रावण भाद्र र असोज					
सि.नं.	कामको विवरण	श्रावण	भाद्र	असोज	जम्मा	कैफित	
१	दर्ता	१५	१२	१०	३७		
२	चलानी	४५	४४	४५	१३४		
३	फाइलिङ्ग	२११	१९३	८	४१२		
४	सिफारिस	४३	४४	४२	१२९		
५	पञ्जिकरण	१६	४	३	२३		
६	राजस्व संकलन	१०४२१९.५११	५१९३३.१२१	३७५५०.१११	१९३७०२.७४१		
७	बैठक	२	२	३	७		
८	नाता प्रमाणित	२	२	२	६		
९	मेल मिलाप	०	०	०	०		
१०	अनुगमन	०	०	१०	१०		
११	कार्यक्रम	०	०	०	०		
१२	सामाजिक सुरक्षा		४३३१४९११-				
१३	अन्य						

Pradi
अंजली गजराज चौधरी
वडा सचिव

सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिका कार्यालयको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति विवरण

प्रशासन शाखा:

क्र.सं.	महिना	कामको विवरण			सिफारिस विवरण		फाइलिङ्ग	कैफियत
					सु-सिफारिस	नि.सिफारिस		
		दर्ता	चलानी	अन्य पत्र				
१.	साउन	३६७	१५१	१३५	१२	४	-	
२.	भदौ	१८६	१४०	१०४	२५	११	-	
३.	असोज	१२४	१०१	९९	३	८	-	
जम्मा		६७७	३९२	३३९	३०	२३		

सन्दकपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

महिला तथा बालबालिका शाखा:

क्र.स.	कार्यक्रमको विवरण	जिम्मेवार निकाय/व्यक्ति	परिमाण/लाभान्वित संख्या	बजेट	संचालन स्थान	कैफियत
१	जल उपभोक्ता संस्था दर्ता	सन्दकपुर गा.पा.	३	३०००।-		
२	राष्ट्रिय बाल दिवस तथा वडा नं. ३ बालमैत्री घोषणा कार्यक्रम		१२०	१०००००।-	गा.पा.	
३	अपाङ्गता परिचय पत्र वितरण	सन्दकपुर गाउँपालिका महिला बालबालिका शाखा	१	निःशुल्क	-	
४	संस्था नवीकरण	सन्दकपुर गाउँपालिका महिला बालबालिका शाखा	१	५००।-	-	
५	लक्षित वर्ग तथा जेष्ठ नागरिक सम्बन्धी कार्य विधि तयार	सन्दकपुर गा.पा.महिला बालबालिका शाखा	२	-	-	

सन्दकपुर गाउँपालिका सहकारी शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

सहकारी शाखा:

क्र.सं	कार्यक्रम/विवरण	सावण	भाद्र	असोज	जम्मा प्रगति	कैफियत
१	सहकारी कोपोमिस इन्ट्री र आबद्धता नम्बर प्रदान	-	०	५	५	
२	सहकारी अडिट रिपोर्ट संकलन र अध्ययन	०	१	४	५	
३	सहकारीलाई सल्लाह सुझाव/पटक	१०	५	५	२०	आवश्यकताको आधारमा
४	सहकारी बिनियम पुनर्लेखन अध्ययन र सिफारीस	१	-	-	१	
५	बार्षिक कार्ययोजना निर्माण	१	-	-	१	
६	तालिममा सहभागी शाखा बाट प्रदेश तथा बिभागमा सहभागी	-	२	-	२	१/१ जना
७	तालिम दिइएको	३	-	-	३	टोल बिकास संस्थालाई
८	सहकारी विस्त्रित विवरण वापत रकम जम्मा	-	-	४	४	सप्तर्ङ्गी/नवजागरण/माइपोखरी कृषि/ माइपातल महिला दु.उ.स.
९	सहकारी नबिकरण	-	-	५	५	सप्त रंङ्गी/माइपोखरीकृषि/नवजागरण/माइपातल/सुनाखरी बहुउद्देश्य
१०	सहकारी खारेजि तथा जग्गा हस्तान्तरण	२	-	-	२	कञ्चन-माइपोखरी, गैरीगाँउ-गापा
११	कार्यक्रममा सहभागी	-	-	२	२	सार्वजनिक सुनुवाई तथा bds कार्यक्रम गोष्ठीमा
१२	सहकारी विवरण पठाएकोप्रदेश/विभाग	१	-	-	१	
१३	संसदिय समितिमा विवरण उपलब्ध गराएको	-	१	-	१	

सन्दकपुर गाउँपालिका शिक्षा शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

शिक्षा शाखा:

विवरण	विद्यालय संख्या	प्रगति	कैफियत
स्थायी शिक्षकको बिरामी बिदा रुजु र प्रमाणित	२६	९० जना शिक्षकको	
शिक्षक तथा कर्मचारीको पहिलो त्रैमासिक तलबी भत्ता निकाशा	२६ वटा विद्यालयको	२१५ जना शिक्षक तथा कर्मचारीको	
४ वटा विद्यालयको करार शिक्षक छनौट परिक्षा संचालन	४	४ शिक्षक	
कक्षा ६-८ को स्थानिय पाठ्यक्रम अन्तरगत हाम्रो सन्दकपुरको सन्दर्भ सामग्री बितरण	११	११	
IEMIS प्रविस्टी कार्यक्रम बिद्यालयसंग समन्वय	२२०० विद्यार्थी र २१५ शिक्षकको	१००	
प्र.अ बैठक	२६	२६	

सन्दकपुर गाउँपालिका पशु विकास शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

पशु विकास शाखा:

क्र.सं.	विवरण	एकाई	प्रथम त्रैमासिक प्रगती			हाल सम्मको प्रगती	कैफियत
			श्रावण	भाद्र	असोज		
1	उपचार सेवा	संख्या	1454	1018	869	3341	
1.1	अन्य उपचार सेवा		1351	937	755	3043	
1.2	माईनर सर्जिकल उपचार सेवा		91	74	105	270	
1.3	गाईनोक्लोजिकल उपचार सेवा		12	7	9	28	
2	प्रयोगशाला सेवा	संख्या	17	8	8	33	
2.1	गोबर परिक्षण सेवा		14	7	8	29	
2.2	पिसाव परिक्षण सेवा		0	0	0	0	
2.3	थुनेलो परिक्षण सेवा		3	1	0	4	
3	कृतिम गर्भाधान सेवा	संख्या	207	407	310	924	
3.1	गाई		204	400	297	901	
3.2	भैंसी		1	7	13	21	
3.3	वाखा		2	0	0	2	
4	खोप सेवा	संख्या	0	0	3000	3000	
4.1	रेविज खोप सेवा		0	0	0	0	
4.2	खोरेत खोप सेवा		0	0	3000	3000	
4.3	पि.पि.आर. खोप सेवा		0	0	0	0	
4.4	स्वाइन फिभर खोप सेवा		0	0	0	0	
4.5	लम्फि स्किन खोप सेवा		0	0	0	0	
4.6	रानिखेत खोप सेवा		0	0	0	0	
5	अन्य सेवा र कार्यक्रमहरु						
5.1	परामर्श सेवा	निरन्तर					
5.2	पत्र चलानी	संख्या	2	4	3	9	

सन्दकपुर गाउँपालिका कृषि विकास शाखाको आ.ब. २०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

कृषि विकास शाखा:

	बिबरण	एकाई	साउन महिनाको प्रगति	भदौ महिनाको प्रगति	अशोज महिनाको प्रगति	हाल सम्मको प्रगति	कैफियत
१	कृषक समुह दर्ता	संख्या	१	१	१	३	
२	कृषक समुह नबिकरण	संख्या	२	५	३	१०	
३	मटरको बीउ बितरण	प्याकेट		४३०		४३०	गा पा भरि
४	प्याजको बीउ बितरण	प्याकेट			८४०	८४०	गा पा भरि
५	सिमीको बीउ बितरण	के.जी		२१		२१	गा पा भरि
६	पत्र चलानी	संख्या		२	४	६	
७	परामर्श सेवा	निरन्तर	निरन्तर	निरन्तर	निरन्तर		

सन्दकपुर गाउँपालिका राजस्व शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

राजस्व शाखा:

क्र.सं.	राजस्व शिर्षक	अनुमान	संकलित राजस्व	प्रगती प्रतिशत	कैफियत
1	सम्पत्ति कर	500000	52041	10.4082	
2	भूमिकर/मालपोत	2000000	616193.67	30.809684	
3	वहाल कर	100000	31885.91	31.88591	
4	वहाल वीटोरी कर	50000	0	0	
5	सवारी साधन कर(साना सवारी)	12000	0	0	
6	पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर	2000000	21800	1.09	
7	अन्य मनोरंजन कर	100000	0	0	
8	व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने कर	60000	0	0	
9	कृषि तथा पशु जन्य वस्तुको व्यावसायिक कारोवारमा लाग्ने कर	500000	5740	1.148	
10	अन्य कर	1000000	1500	0.15	
11	सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय	50000	0	0	
12	पर्यटन शुल्क	50000	0	0	
13	पदयात्रा शुल्क	10000	0	0	
14	न्यायिक दस्तुर	5000	1520	30.4	
15	परिक्षा शुल्क	50000	9500	19	
16	अन्य प्रशासनिक सेवा शुल्क	50000	1520	3.04	
17	पार्किंग शुल्क	100000	0	0	
18	नक्सापास दस्तुर	100000	0	0	
19	सिफारिस दस्तुर	1230000	214340	17.426016	
20	व्यक्तिगत घटना दर्ता शुल्क	100000	50700	50.7	
21	नाता प्रमाणित दस्तुर	100000	5100	5.1	
22	व्यवसाय रजिष्ट्रेशन दस्तुर	500000	194221	38.8442	
23	जलश्रोत सम्बन्धि अन्य दस्तुर	2000000	0	0	
24	अन्य क्षेत्रको आय	2150000	5256	0.2444651	
25	प्रशासनिक दण्ड, जरिवाना र जफत	5000	0	0	
26	अन्य राजस्व	1322000	5230	0.3956127	
27	व्यवसाय कर	390000	24500	6.2820513	
28	अन्य दस्तुर	0	180700	0	अनुमान नगरीएको
29	बेरुजू	100000	15000	15	
	जम्मा	14634000	1436747.58	9.8178733	

सन्दकपुर गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमको आ.ब. २०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम:

क्र.सं	कार्यक्रम	साउन महिना	भदौ महिना	असोज महिना
१	Online श्रम पुन स्वीकृति सेवा प्रदान	१- पासपोर्ट नं PA1992898	१-पासपोर्ट नं 11368188	२-पासपोर्ट नं 09589553 र 09818160

सन्दकपुर गाउँपालिका न्यायिक समितिको सचिवालयबाट प्रथम त्रैमासिक (श्रावण देखि असोज) मा भएका कार्यहरु निम्न बमोजिम रहेका छन् ।

निम्न:

१.न्यायिक संजाल इलामको बैठक १ पटक

२.यस सचिवालयमा दर्ता भएका विवादहरुको अवस्था देहाय बमोजिम रहेको छ ।

देहाय:

सि. नं.	दर्ता नं	दर्ता मिति	दर्ताको प्राथमिकता	विवादको प्रकार	वादी	प्रतिवादी	पेशाभएको समिति	अवस्था
१	47(1)-7	2081/04/01	क्रम अनुसार	१ (ड) सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद	छिरिङ्ग शेर्पा	स्व.पेनु शेर्पा	न्यायिक समिति	पेसी निर्णय प्रविष्टी
२	47(1)-8	2081/04/01	क्रम अनुसार	१ (क) आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग	५ नं. वडा कार्यालय, जमुना	ए.वि.सी कम्पनी,इलाम	न्यायिक समिति	पेसी निर्णय प्रविष्टी
३	47(1)-9	2081/04/01	क्रम अनुसार	१ (ड) सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद	रोचन राई ... समेत	सुकरानी राई	न्यायिक समिति	पेसी चढाउने
४	47(1)-10		क्रम अनुसार	१ (ड) सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद	श्याम कुमार राई	सन्दकपुर खेल सघं, माबु समेत	न्यायिक समिति	प्रतिवादी दर्ता
५	47(2)-11	2081/04/20	क्रम अनुसार	२ (ड) गाली बेइज्जती	कृष्ण कुमारी लिम्बु	पूर्ण बहादुर लिम्बु	न्यायिक समिति	प्रतिवादी दर्ता
६	47(2)-12	2081/04/29	क्रम अनुसार	२ (ट) प्रचलित कानून बमोजिम मेल मिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद	सृजना राई	अमृत वहादुर गुरुङ	न्यायिक समिति	मेलमिलाप(अन्तिम निर्णय)
७	47(1)-11	2081/05/14	क्रम अनुसार	१ (ड) सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद	युवराज मुखिया	मखन गुरुङ्ग	न्यायिक समिति	म्याद गुजारेको
८	47(2)-13	2081/05/18	क्रम अनुसार	२ (ट) प्रचलित कानून बमोजिम मेल मिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद	टिका माया गुरुङ्ग	अमृत वहादुर गुरुङ	न्यायिक समिति	मेलमिलापमा छलफल
९	47(1)-12	2081/05/19	क्रम अनुसार	१ (घ) ज्याला मजुरी नदिएको	याद बहादुर राई ... समेत	पासाङ्ग शेर्पा	न्यायिक समिति	मेलमिलापमा छलफल
१०	47(2)-14	2081/05/31	क्रम अनुसार	२ (झ) अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको	पालस बहादुर राई	सुक रानी राई	न्यायिक समिति	मेलमिलाप(अन्तिम निर्णय)

सन्दकपुर गाउँपालिकाको आ.व २०८१/०८२ गते सम्म संचालन भएका योजनाहरुको भौतिक प्रगति विवरण

क्र.स	उ.स.को नाम	निर्माण व्यवसाय अध्यक्षको नाम/नं	लागत अनुमान	सम्झौता मिति	काम सम्पन्न गर्नुपर्ने मिति	बिनियोजित रकम	उ.स.ले व्यहोर्ने रकम	कामको विवरण	प्रगति विवरण				साइड इन्चार्ज	कैफियत
									लक्ष्य	प्रगती	एकाइ	प्रतिसत		
१	चाँपगैरी छाँगे आलुबारी अधिकारीबास बिखे भञ्ज्याङ् सडक												राजकुमार यादव	सर्भे भएको ठेक्का लाग्न बाँकी
२	चाँपगैरी छाँगे आलुबारी अधिकारीबास बिखे भञ्ज्याङ् सडक												राजकुमार यादव	सर्भे भएको ठेक्का लाग्न बाँकी
३	देउराली माईपातल जितपाले टेकेगोलाई रामखर्क सडक												राजकुमार यादव	सर्भे भएको ठेक्का लाग्न बाँकी
४	कृष्णभिर जमुना जौबारी												राजकुमार यादव	सर्भे भएको ठेक्का लाग्न बाँकी
५	माबु स्वास्थ्य चौकी भवन निर्माण												राजकुमार यादव	सर्भे भएको ठेक्का लाग्न

सन्दकपुर गाउँपालिका १ नं आ.व २०८१/०८२ गते सम्म संचालन भएका योजनाहरूको भौतिक प्रगति विवरण

क्र.स	उ.स.को नाम	कार्यान्वयन गर्ने संस्था	लागत अनुमान	विनियोजित रकम	कार्यलयले व्यहोर्ने रकम कन्टेन्जेन्सी बाहेक	कामको विवरण	श्रोत	साइड इन्चार्ज	कैफियत
१	आदर्णिय मा.वि. कम्पाउन्ड घेराबारा	छाँगै झरना टोल विकास स्वयंसेवी तथा उपभोक्ता संस्था		99000.00	91575.00	कम्पाउन्ड घेरावारा	समानिकरण	अनिश लुइटेल	सर्भे भएर सम्झौता हुन बाँकी
२	१ न्. वडा भर सडक मर्मत	छिन्टापु बिखे भन्ज्याङ् टोल विकास स्वयंसेवी तथा उपभोक्ता संस्था		500000.00	462500.00	सडक मर्मत संभार	समानिकरण	अनिश लुइटेल	सर्भे भएर सम्झौता हुन बाँकी

३	भिमसेन आ.वि छाना प्रतिस्थापन	छिन्टापु बिखे भन्ज्याङ् टोल विकास स्वयंसेवी तथा उपभोक्ता संस्था		99000.00	91575.00	छाना प्रतिस्थापन	समानिकरण	अनिश लुइटेल	सर्भे भएर सम्झौता हुन बाँकी
४	कोप्चे डेरी पुवाखोला टिप सडक मर्मत	माईपोखरी टोल विकास स्वयंसेवी तथा उपभोक्ता संस्था		150000.00	138750.00	सडक स्तरउन्नती	समानिकरण	अनिश लुइटेल	सर्भे भएर सम्झौता हुन बाँकी
	जम्मा			848000.00	784400.00				

सन्दकपुर गाउँपालिका २ नं आ.व २०८१/०८२ गते सम्म संचालन भएका योजनाहरुको भौतिक प्रगति विवरण

क्र.स	उ.स.को नाम	निर्माण व्यवसाय अध्यक्षको नाम/नं.	श्रोत	साइड इन्चार्ज	कैफियत
१	बरफेद याङ्मा बाटाटार डाँडा बारी सडक मर्मत	तेज बहादुर गुरुङ्	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने	अविनारायण दहाल	सडक नामजाँच योजना सङ्गौता हुन बाँकी
२	दहालखोला याङ्गमा टोङ्के झरना शखेगोलाई सडक	तेज बहादुर गुरुङ्	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने	अविनारायण दहाल	सडक नामजाँच योजना सङ्गौता हुन बाँकी
३	केदारपाखा चुरेघाँटी सडक	तेज बहादुर गुरुङ्	सडक असोज महिनाको भारी	अविनारायण दहाल	सडक नामजाँच योजना

			बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		सझौता हुन बाँकी
४	देउराली फेमेगुरु टोड्के गिताङ्खोला रातेखोला सडक	कर्ण बहादुर राई	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		सडक नामजाँच योजना सझौता हुन बाँकी
५	छाँगेखोला गाई खर्क सरस्वती आ बि मारुने सडक	कर्ण बहादुर राई	सडक असोज महिनाको भारी बर्षाको कारण सडक	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी

			बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		
६	मारुने लाली डाँडा सडक	कर्ण बहादुर राई	सडक असोज महिनाको भारी वर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने	100	सडक नामजाँच योजना सझौता हुन बाँकी
७	बौद्ध गुम्बा सेर्पे सापडाँडा भञ्ज्याङ्ग डाँडा सडक	घनश्याम गुरुङ्ग	सडक असोज महिनाको भारी वर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी
८	बौद्ध गुम्बा चिबे सडक	घनश्याम गुरुङ्ग	सडक असोज महिनाको भारी वर्षाको कारण सडक	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी

			बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		
९	वडा कार्यालय गोरुवाले सडक	कमल गुरुङ्ग	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		सडक नामजाँच योजना सझौता हुन बाँकी
१०	वडा कार्यालय गैरीगाउँ सडक	कमल गुरुङ्ग	सडक असोज महिनाको भारी बर्षाको कारण सडक	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी

			बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		
११	मितेरीचोक छेउखर्क लुङ्गचोक सडक	मन बिर राई	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी
१२	टेकेगोलाई बिस्तारे सडक	मन बिर राई	सडक असोज महिनाको भारी बर्षाको कारण सडक बिग्रिएकोले रकमान्तर गरी मर्मत गर्नु पर्ने		सडक नामजाँच योजना सझौता हुन बाँकी

१३	बाँकेखोला डाँडा गाउँ बरपिपल खरबारी सडक	तेज बहादुर गुरुङ्	गा पा योजना	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी
१४	दोबाटो आहाले टार सरस्वती आ बि सडक	कर्ण बहादुर राई	गा पा योजना	अविनारायण दहाल	सडक नामजाँच योजना सझौता हुन बाँकी

सन्दकपुर गाउँपालिका ३ नं आ.व २०८१/०८२ गते सम्म संचालन भएका योजनाहरूको भौतिक प्रगति विवरण

क्र.स	उ.स.को नाम	निर्माण व्यवसाय अध्यक्ष को नाम/नं.	लागत अनुमान	सम्झौता मिति	काम सम्पन्न गर्नुपर्ने मिति	बिनियोजित रकम	कार्यलयले व्यहोर्ने रकम कन्टेन्जेन्सी बाहेक	उ.स.ले व्यहोर्ने रकम	काम को विवरण	प्रगति विवरण				श्रोत	साइड इन्चार्ज	कैफियत
										लक्ष्य	प्रगती	एकाइ	प्रतिसत			
१	सडक मर्मत संभार	महिन्द्र साउदेन	435300.00	२०८१।०६।१३	२०८१।०८।१३	400000.00	370000.00	32707.42	पाईप कल्भर्ट निर्माण	१	0+098.50	वटा		समानिकरण	सलुजा श्रेष्ठ	योजना संझौता
२	अधिकारीगाउँ देबी आबि बस्नेत गाउँ सडक	लेखनाथ सुबेदी													सलुजा श्रेष्ठ	योजना संझौता हुन बाँकी
३	आषिश चोतारा समाबि सडक	लक्षी माया मगर												समानिकरण	सजु जा श्रेष्ठ	योजना संझौता हुन बाँकी
४	उप्रेती गाउँ खनाल गाउँ सडक	लक्षी माया मगर												समानिकरण	सजु जा श्रेष्ठ	योजना संझौता बाँकी

सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रूपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

स्वास्थ्य शाखा:

	Shrawan 2081	Bhadra 2081	Ashwin 2081	
Immunization Program-Vaccine Type- Children Immunized-BCG Doses	Sandakpur R.M.	11	8	12
	Maipokhari Hp		3	2
	Maimajhuwa HP	8		
	Luringtar Hp.	2	2	5
	Mabu Hp.	1	2	
	Jamuna Hp.		1	5
Immunization Program-Vaccine Type- Dose-Children Immunized-DPT-HepB- Hib-1st	Sandakpur R.M.	9	14	6
	Maipokhari Hp	1		2
	Maimajhuwa HP	2	8	
	Luringtar Hp.	2	3	2
	Mabu Hp.	3	2	
	Jamuna Hp.	1	1	2
Immunization Program-Vaccine Type- Dose-Children Immunized-DPT-HepB- Hib-2nd	Sandakpur R.M.	16	9	2
	Maipokhari Hp	4	1	
	Maimajhuwa HP	2	2	
	Luringtar Hp.	1	2	2
	Mabu Hp.	2	3	
	Jamuna Hp.	7	1	
Immunization Program-Vaccine Type- Dose-Children Immunized-DPT-HepB- Hib-3rd	Sandakpur R.M.	8	13	4
	Maipokhari Hp	3	4	
	Maimajhuwa HP	1	1	
	Luringtar Hp.		1	2
	Mabu Hp.	2	1	
	Jamuna Hp.	2	6	2
Safe Motherhood Program-Antenatal Checkup-Four ANC Visits as per Protocol< 20 Years	Sandakpur R.M.	2	2	1
	Maipokhari Hp			1
	Maimajhuwa HP		1	
	Luringtar Hp.			
	Mabu Hp.	1		
	Jamuna Hp.	1	1	
Safe Motherhood Program-Antenatal Checkup-Four ANC Visits as per Protocol≥ 20 Years	Sandakpur R.M.	7	15	6
	Maipokhari Hp	1	5	
	Maimajhuwa HP	1	1	
	Luringtar Hp.	2	3	4
	Mabu Hp.	2	1	
	Jamuna Hp.	1	5	2

सन्दकपुर गाउँपालिका जमुना आयुर्वेद औषधालय शाखाको आ.ब.२०८१/०८२ सालको त्रैमासिक रुपमा कार्य सम्पादन गरिएका प्रगति प्रतिवेदन

जमुना आयुर्वेद औषधालय

उमेर समुह	नयाँ सेवाग्राहीको संख्या		पुनरावृत्त सेवाग्राहीको संख्या		जम्मा सेवाग्राहीको संख्या		जम्मा प्रेषण गरिएको संख्या	
	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष
० देखि ≤ ६ महिना सम्म	-	-	-	-	-	-	-	-
७ देखि ११ महिना सम्म	3	2	-	-	3	2	-	-
१ देखि ४ वर्ष सम्म	10	13	1	2	11	15	--	-
५ देखि १६ वर्ष सम्म	16	9	4	3	20	12	1	-
१७ वर्ष देखि ५९ वर्ष सम्म	127	147	62	49	189	196	8	3
६० वर्ष देखि माथि	47	35	21	13	68	48	1	-
जम्मा	203	206	88	67	291	273	10	3

S.N.	रोग (diseases)	Female	male	New	Repeated		
		New	Repeated	New	Repeated		
1	ज्वर (Fever)	6	3	6	-	12	3
2	श्वासनक विकार (Respiratory disorder)						
2.1	श्वास (Asthma and COPD)	4	3	1	-	5	3
2.2	कास (Coughing disorder)	13	8	16	7	29	15
3	अम्लपित्त (APD)	24	20	36	16	60	36
4	अतिसार/ग्रहणी (Diarrhoea/IBS)						
4.1	अतिसार (Diarrhoea)	2	2	1	-	3	2
5	उदररोग (Abdominal disorder)	9	2	13	4	22	6
6	प्रमेह/मधुमेह (Prameha Mdhumeha)						
6.2	मधुमेह (Diabetes mellitus)	3	2	3	-	6	2
7	कामला						
8	पण्डु (Anaemia)	1	-	-	-	1	-
10	रक्तचाप (Blood pressure disorder)						
10.1	उच्चरक्तचाप (Hypertension)	7	2	7	-	14	2
10.2	न्युनरक्तचाप (Hypotension)	2	1	2	4	4	5
11	शोथ (Oedema)	-	-	-	-	-	-
12	कृमी रोग (Worm infestation)	-	-	-	-	-	-
13	त्वक विकार (Skin disorder)						
13.1	एक कुष्ठ (Psoriasis)	1	-	2	1	3	1
13.2	Pama()	-	-	-	-	-	-
13.3	(Blemishes)	-	-	-	-	-	-
13.4	अन्य (Others)	-	-	-	-	-	-
14	व्रण (Wounds/Ulcers)	2	-	2	-	4	-
15	अभिघातज विकार (Traumatic disorder)	-	-	-	-	-	-
16	वात व्याधि (Skeleto- muscular and nervous system disorders)						
16.1	मान्यास्तम्भ (Torticollis)	1	-	2	-	3	-
16.2	अवबाहुक (Frozen shoulder)	6	1	9	3	15	4
16.3	विशवाची (Cervical spodylosis)	-	-	1	-	1	-
16.4	कटिशूल (Lumbago)	6	5	14	10	20	15
16.5	गृध्रशी (Sciatica)	-	-	-	-	-	-
16.6	सन्धिवात (Osteoarthritis)	21	9	19	6	40	15
16.7	अंगमर्द (Bodyache)	4	-	8	-	12	-
16.8	पक्षघात (Paralysis)	-	-	-	-	-	-
16.9	कम्पवात (Parkinson)	-	-	-	-	-	-
16.10	मांसगतवात (Muscular dystrophy)	3	-	4	-	7	-
16.11	अन्य (Others)	117	-	-	-	-	-

17	आमवात (Rheumatoid arthritis)	-	-	-	-	-	-
18	वात रक्त (Gout)	4	-	5	-	9	-
19	रक्त विकार (Blood disorder)	1	-	2	-	3	-
20	मूत्र विकार (Urinary disorder)						
20.1	मूत्राश्मरी (Renal calculi)	1	2	-	-	1	2
20.2	मूत्रकृच्छ्र (Dysuria)	6	-	4	1	10	1
20.3	मूत्राघात (Retention/Suppression of urine)	-	-	-	-	-	-
21	प्रसुति विकार (Postpartum disorder)						
21.1	स्तन्य विकार (Breast milk disorder)	2	4		2	4	
21.2	गर्भाशयच्युत (Post partum hemorrhage)	-	-		--	-	
21.3	अन्य (Others)	-	-		-	-	
22	स्त्रीरोग (Gynaecological disorder)						
22.1	रक्त प्रदर (Menstrual problem)	5	3		5	3	
22.2	श्वेत प्रदर (Leucorrhoea)	4	3		4	3	
22.3	कष्टार्तव (Dysmenorrhoea)	-	-		-	-	
22.4	अनार्तव (Amenorrhoea)	1	-		1	-	
22.5	योनीरोग	-	-		-	-	
22.6	अन्य (Others)	-	-		-	-	
23	गुदा विकार (Anorectal disease)						
23.1	अर्श (Haemorrhoids)	8	5	7	-	15	5
23.2	भगन्दर (Fistula in ano)	-	-	-	-	-	-
23.3	Pilonidal sinus	-	-	-	-	-	-
23.4	Perianal wart	-	-	-	-	-	-
23.5	परिकर्तिका (Fissure)	-	-	-	-	-	-
23.6	अन्य (Others)	-	-	-	-	-	-
24	नेत्र रोग (Ophthalmological disorder)						
24.1	अभिष्यन्दि (Conjunctivitis)	-	-	-	-	-	-
24.2	(Glaucoma)	-	-	-	-	-	-
24.3	तिमिर (Cataract)	-	-	-	-	-	-
24.4	अन्य (Others)	-	-	-	-	-	-
25	कर्ण, नासा, मुख, दन्त, कण्ठ रोग						
25.1	कणरोग (Disease related to ear)	5	3	1	2	6	5
25.2	नासा रोग (Disease related to nose)	4	-	4	1	8	1
25.3	मुख रोग (Oral disease)	3	1	5	-	8	1
25.4	दन्त रोग (Dental disease)	5	-	1	-	6	-

25.5	कण्ठरोग (Disease related to throat)	6	1	6	-	12	1
26	शिरो रोग (Disease related to head)	5	-	2		7	-
27	मानस विकार (Psychological disorder)						
27.1	अपस्मार (Epilepsy)	-	-	-	-	-	-
27.2	उन्माद (Neurosis)	-	-	-	-	-	-
27.3	अतत्वाभिनिवेश (Psychosis)	-	-	-	-	-	-
27.4	अन्य (Others)	-	-	-	-	-	-
28	बाल रोग (Paediatric disorder)	6	3	7	-	13	3
29	जराजन्य विकार (Geriatric problem)	14	4	12	10	26	14
30	विविध /अन्य (Others)						
30.1	ग्रन्थि/अर्बुद रोग (Tumor/Cancer)	-	-	-	-	-	-
30.2	अन्तश्चावी ग्रन्थिजन्य विकार (Hormonal disorder)	-	-	-	-	-	-
30.3	विवन्ध (constipation)	7	-	3	2	10	2
	जम्मा (Total)	203	88	206	67	409	155

जेष्ठ नागरिक सेवा प्रतिवेदन

सेवा लिएको जम्मा संख्या		स्नेहन		स्वेदन		रसायन औषधी सेवन	
महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष
29	31	6	7	6	7	17	17

पूर्वकर्म पञ्चकर्म प्रतिवेदन

सेवाको विवरण		स्नेहन		स्वेदन		शिरोधारा	वस्ती		नस्य	अन्य	पूर्वकर्म पञ्चकर्म गर्नेको जम्मा संख्या
		आन्तरिक	बाह्य	एकाङ्ग	सर्वाङ्ग		मात्रा	अनुवासन			
सेवा ग्राही	महिला	-	22	22	-	-	-	-	2	-	45
	पुरुष	-	13	14	-	-	-	-	3	-	30
जम्मा संख्या		35		36		-	-		5	-	75

योग अनुसारको सेवा विवरण	उपचारात्मक				प्रबर्धनात्मक	
	सेवा सुरु गर्नेको जम्मा संख्या		सेवा पुरा गर्नेको जम्मा संख्या		सेवाग्राहीको संख्या	
	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष
सुक्ष्म व्यायाम	12	13	6	6	-	-
आसन	12	19	3	7	-	-
प्राणायाम	20	9	8	6	-	-
षट्कर्म	-	-	-	-	-	-
ध्यान	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-

५. स्तनपायी आमा तथा शिशु सेवा प्रतिवेदन		६. गाउँघर आयुर्वेद क्लिनिक प्रतिवेदन					
विवरण	संख्या	विवरण	महिला	पुरुष	विवरण	महिला	पुरुष
५ महिना भन्दा बढी औषधी खाएका आमाहरुको संख्या	-	सेवा लिएको जम्मा संख्या	88	77	उच्च रक्तचाप	8	10
१ महिना भन्दा कम औषधी खाएका आमाहरुको संख्या	-	ज्येष्ठ नागरिकको जम्मा संख्या	11	11	ग्रन्थी अर्बुद जन्य रोग	-	-
१ देखि २ महिना सम्म औषधी खाएका आमाहरुको संख्या	-	स्तनपायी आमाको जम्मा संख्या	-	-	अन्तःस्रवग्रन्थी जन्य रोग	-	-
२ देखि ३ महिना सम्म औषधी खाएका आमाहरुको संख्या	4	वात व्याधी	22	16	मनसिक रोग	-	-
३ देखि ४ महिना सम्म औषधी खाएका आमाहरुको संख्या	8	जीर्ण श्वास	3	3	परामर्श सेवा	35	29
४ देखि ५ महिना सम्म औषधी खाएका आमाहरुको संख्या	6	मधुमेह	9	8	अन्य	-	-
जम्मा स्तनपायी आमाको संख्या	18						

सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिका कार्यालयको आ.ब.२०८१/०८२ सालको सूचना तथा प्रबिधि शाखाको त्रैमासिक रूपमा कार्य सम्पादन गरिएका प्रगति विवरण

सूचना तथा प्रबिधि शाखा:

क्र.सं.	कामको विवरण	संख्या	कैफियत
१.	कम्प्युटर मर्मत	२८	
२.	प्रिन्टर जडान तथा मर्मत	१३	
३.	नयाँ ल्यापटप हस्तान्तरण	६	
४.	सम्मान पत्र तथा शुभकामना पत्र Design	३	
५.	गुनासोको QR प्रणालीको विकास		
६.	Website + Facebook मा सूचना प्रकाशन		
७.	Ink Refill + Toner/ Cartridge		
८.	इन्टरनेट सम्बन्धि समस्या समाधान		
९.	विविध		शाखागत सूचना प्रणालीमा आइपरेको समस्याको समाधान तथा शाखाहरु साग समन्वय गरि प्राबिधिक सहयोग

सन्दकपुर गाउँपालिका योजना शाखाको आ.ब.२०८१/०८२ सालको पहिलो त्रैमासिक (साउन, भदौ र असोज महिना) मा भएका मुख्य मुख्य कामको संख्यात्मक विवरणहरु

योजना शाखा:

सि.नं.	कामको विवरण	जम्मा	कैफियत
१	योजनाको दर्ता	७५	
२	योजनाको चलानी	७९	
३	योजना सम्झौता	२	
४	योजनाको भुक्तानी	०	
५	"घ" वर्गको निर्माण सेवा अनुमती	१	
६	"घ" वर्गको निर्माण सेवाको नविकरण	३	
७	"घ" वर्गको निर्माण सेवा सूचिकृत	०	
८	अन्य सेवा सूचिकृत	५१	
९	अनुगमन	६	
१०	टोल विकास संस्थालाई अभिमुखिकरण तालिम	१	
११	कर्मचारीलाई अभिमुखिकरण तालिम	१	
१२	अन्य	०	

सन्दकपुर गाउँपालिका विपत व्यवस्थापन शाखाको आ.ब.२०८१/०८२ सालको पहिलो त्रैमासिक (साउन, भदौ र असोज महिना) मा भएका मुख्य मुख्य कामको विवरणहरु

१. राहत विवरण

क्र.स.	पालिका	वडा	विपद्को प्रकार	विपद्प्रभावित परिवार	राहत विवरण		कैफियत
					नगद	जिन्सी	
१.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	रीता राई			
२.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	बिक्रम फागो			
३.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	कुमार दुमाली राई			
४.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	झोकी मान राई			
५.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	श्री प्रसाद राई			
६.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	प्रताप माक्रेहाङ्ग राई			
७.	सन्दकपुर गाउँपालिका	१	पूर्ण क्षति	लच्छुमन बिस्ट			
८.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	झमक गुरुङ			
९.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	पूर्ण बहादुर गुरुङ			
१०.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	सोम कुमार राई			
११.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	कान्छीमाया राई			
१२.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	प्रकाश चन्द्र राई			
१३.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	जित बीर राई			
१४.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	चेत बहादुर मगर			
१५.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	लाल बहादुर मगर			
१६.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	दिपेश मगर			
१७.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	लाल बहादुर राई			
१८.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	दल बहादुर राई			
१९.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	सम्झना राई			
२०.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	मोहन कुमार राई			
२१.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	टिका राम गुरुङ			
२२.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	इन्द्र बहादुर गुरुङ			
२३.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	लोकी माया गुरुङ			
२४.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	चेत बहादुर राई			
२५.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	विनिता राई			
२६.	सन्दकपुर गाउँपालिका	२	पूर्ण क्षति	थाम बहादुर राई			
२७.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	पासाङ दावा शेर्पा			
२८.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	मन कुमार राई			
२९.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	द्रोण सिंह राई			
३०.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	अनिल राई			
३१.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	सिर्जना राई			
३२.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	पर्वत राई			
३३.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	भिमसेन राई			
३४.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	कुल बहादुर राई			
३५.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	हिमाल राई			

३६.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	धन बहादुर बस्नेत			
३७.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	अमृता गुरुङ			
३८.	सन्दकपुर गाउँपालिका	४	पूर्ण क्षति	ब्रतमान राई			
३९.	सन्दकपुर गाउँपालिका	५	पूर्ण क्षति	पदम बहादुर साउदेन			

माथि उल्लेखित नामावली अनुसारको विपद्प्रभावित परिवारलाई निम्न बमोजिमको राहत सामग्री प्रति परिवार उपलब्ध गराएको र हाल सम्म कुनैपनि नगद उपलब्ध नगराईएको जानकारी छ ।

निम्न:

क्र.स.	वितरण गरिएको राहत जिन्सीको विवरण	परिमाण	कैफियत
१.	चामल	३० के.जी	
२.	तेल	१.५ लि.	
३.	चिउरा	५ के.जी	
४.	चिनी	१ के.जी	
५.	साबुन लुगा धुने	४ ओटा	
६.	साबुन नुहाउने	४ ओटा	
७.	साबुन भाडा माज्ने	६ ओटा	
८.	स्टील जुट	२ ओटा	
९.	पेस्ट	एउटा	
१०.	ब्रश	४ ओटा	
११.	दाल मुसुरी	२ के.जी	
१२.	लाबरको बट्टा	२	
१३.	स्टील बोल	१	
१४.	स्टील गिलास	६	
१५.	बोटुका	६	
१६.	थाल	६	
१७.	चपिड बोर्ड	१	
१८.	चक्कु	१	
१९.	साबुन दानी	१	
२०.	चम्चा	६	
२१.	कराई	१	
२२.	किल्ली	१	
२३.	कुकर	१	
२४.	जग	१	
२५.	डाडु/ पुनेउ	१/१	
२६.	भाडा राख्ने स्टेन	१	
२७.	त्रिपाल	१	
२८.	सिरक/ सिरकको खोल	१/१	
२९.	डसना	१	
३०.	सिराने/ सिरानेको खोल	२/२	
३१.	बेड कबर	१	
३२.	नुन	२ के.जी	

१. अनुगमन -सबै वडाहरूमा


.....
रमेश भट्टराई
विपत व्यवस्थापन शाखा

सन्दकपुर गाउँपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखाको आ.व.२०८१/०८२ सालको पहिलो त्रैमासिक (साउन, भदौ र असोज महिना) मा कार्य सम्पादन गरिएका प्रगति विवरण

सन्दकपुर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा बाट आ.व.२०८१/०८२ को प्रथम त्रैमासिक मा गरिएका कार्यहरुको प्रगति प्रतिवेदन

प्रगति विवरण

क्र.सं.	कार्य विवरण	जम्मा संख्या वा रकम	कैफियत
१	सामाजिक सुरक्षा लाभग्राहीहरुको नयाँ दर्ता	२१	
२	सामाजिक सुरक्षा लाभग्राहीहरुको नवीकरण	१७१५ जना	
३	सामाजिक सुरक्षा लाभग्राहीहरुको लगत कट्टा	६	
४	व्यक्तिगत घटना दर्ता	१२७	
५	आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता माग तथा वितरण	१७३१ जना रु. १,८५,९६,१२५/-	


 तयार गर्ने: चन्द्रकला साउदेन
 एम.आइ.एस. अपरेटर

सन्दकपुर गाउँपालिका लघु उद्ध्यम विकास शाखाको आ.ब.२०८१/०८२ सालको पहिलो त्रैमासिक (साउन, भदौ र असोज महिना) मा कार्य सम्पादन गरिएका प्रगति विव?ण

व्यवसाय दर्ता तथा नबीकरण

क्र.स.	महिना	दर्ता	नबीकरण	कैफियत
१	साउन	१२	३८	
२	भदौ	१७	५३	
३	असोज	-	५	

१८. सूचना बर्गिकरण

सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ ले सूचना व्यवस्था गरे अनुसार सूचना माग गर्ने निकायलाई सूचना दिन मिल्ने किसिमको भएमा उपलब्ध गराईने र अन्यको हकमा उपलब्ध नगराईने ।

१९. सूचना मागको निवेदन र प्रगति

२०. अन्यत्र प्रकाशन भएका वा हुने सूचनाको श्रोतहरु

वेबसाईट, सूचना पाटी, पत्रपत्रिका, भिलेज प्रोफाइल, गुरुयोजना, बजेट नीति तथा कार्यक्रम (रेड बुक) आदि